

14TH
ANNUAL REPORT
2077/2078

सर्वे भवन्तु सुखिनः



☎ 01-4523743

✉ info@suryalife.com

📍 Sano Gaucharan, Gyaneshwor


About us

Surya Life Insurance Company was established and registered as a Public Limited Company under the Company Act 2063 B.S. and the Insurance Act 2049 and was granted a license to run Life Insurance Business on 2064/12/06 (19th March 2008).

Surya Life at present renders its services through 150 branches, reaching every settlement in Nepal. Doing so has created employment opportunities for many people throughout the country. Surya Life now has been of service to more than Ten Lakh customers and the paid-up capital is noted to be Rs.2.55 Billion. The company's life insurance fund is worth Rs. 14 Billion, and its investable funds are worth more than Rs. 16 Billion.

The Pandemic outbreak has damaged the global economy drastically; which therefore also affects the economy of Nepal. Even in these times of peril, Surya Life has proven to be unyielding with results that exceed the expectations. Our portfolio's underlying performance has improved year over year, and we have achieved a 45.05% increase in gross premium according to the latest data of FY 2077/78.

Surya life strives to grow as a socially and financially secure institution for the people all across the nation, where we are concerned with the satisfaction of our stakeholders; giving life to the philosophy of "Happiness for all" This year was unlike any other, we overcame big challenges, and we are prepared for the next chapter of Surya Life. We believe in continuous effort and dedication to timely service, utilizing various platforms to execute our vision and mission.



Mission

To create resources and means for economic development

To introduce and implement various attractive payback life insurance plans for citizens of Nepal to secure life and to uplift in livelihoods

Vision

To establish socially and financially as one of the most viable institution

विषयसूची

प्रतिवेदन | Report

कम्पनीको परिचय (About: Surya Life Insurance).....	२
१४औं वार्षिक साधारण सभाको सूचना (Notice of 14 th AGM).....	५
साधारण सभा सम्बन्धी सामान्य जानकारी (Information of 14 th AGM)	६
प्रोक्सी फारम (Proxy Form)	७
संचालकहरूको परिचय (Board of Director's Profile)	८
अध्यक्षज्यूको मन्तव्य (Message from Chairman).....	१२
प्रमुख कार्यकारी अधिकृतज्यूको मन्तव्य (Message from CEO).....	१३
संचालक समितिको प्रतिवेदन (Report of the Board of Directors).....	१४
अन्य जानकारीहरू (Other Informations).....	२४

वित्तीय विवरण | Financial Statements

नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम तयार पारिएको वित्तीय विवरण (Financial Statements based on NFRS).....	२९
जीवन बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०६६ बमोजिम तयार गरिएको वित्तीय विवरण (Financial Statements based on GAAP).....	८९
वित्तीय विवरण स्वीकृति पत्र (Approval Letter of Financial Statements).....	१२३
कम्पनीको बीमा योजनाहरू (Product Details).....	१२६

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय, विराटनगर -९, मोरङ्ग

कर्पोरेट कार्यालय: चार्टर टावर, सानो गौचरन, ज्ञानेश्वर, काठमाण्डौ Email: info@suryalife.com

चौधौ वार्षिक साधारण सभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०७९/०७/०६

आदरणीय शेयरधनी महानुभावहरू,

यस कम्पनीको मिति २०७९/०७/०५ गते शनिवार (तदनुसार २२ अक्टुबर २०२२) का दिन बसेको संचालक समितिको ३२८ औं बैठकको निर्णय बमोजिम कम्पनीको चौधौ वार्षिक साधारण सभा निम्न विषयहरूमा छलफल तथा निर्णय गर्नका लागि देहाय बमोजिमको मिति, स्थान र समयमा बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिति: २०७९ साल कार्तिक महिना २८ गते (तदनुसार १४ नोभेम्बर २०२२) सोमबार

स्थान: होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगर

समय: बिहान ९:०० बजे

छलफलका विषयहरू:

क) सामान्य प्रस्ताव

- १) संचालक समितिका तर्फबाट अध्यक्षजूबाट पेश हुने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- २) लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा/नोक्सान हिसाव र नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने ।
- ३) लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा नीजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्री के.जे. एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन सक्नु हुनेछ)

ख) विशेष प्रस्ताव

- १) सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धी प्रस्ताव पारित गर्ने ।
- २) सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात् बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड” तथा अंग्रेजीमा “SuryaJyoti Life Insurance Company Limited” कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
- ३) सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने प्रयोजनका लागि मुल्याङ्कनकर्ता बिदुर एसोसियट्स, चार्टर्ड एकाउण्टेण्ट्सद्वारा तयार गरिएको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को चल/अचल सम्पत्ति तथा दायित्व मुल्याङ्कन प्रतिवेदन (Due Diligence Audit) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ : ०.८२४५ (सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. को हालको १ कित्ता शेयर बराबर १ कित्ता र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को हालको १ कित्ता शेयर बराबर ०.८२४५ कित्ता) कायम गर्ने गरी गाभ्ने गाभिने (Merger) कार्यलाई अन्तिम स्विकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने ।
- ४) सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धी अन्तिम सम्झौता पत्र (Scheme of Arrangement) तथा अन्य भए गरेका सम्झौता लगायत अन्य सम्पूर्ण काम कारवाहीहरूको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।
- ५) सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पछि गठन हुने सञ्चालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्ने ब्यक्ति तोक्ने गरी सञ्चालक समितिबाट भएको मिति २०७९/०६/३० को निर्णय अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने ।
- ६) सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साबिक सञ्चालक समितिका सदस्यहरूको कार्यकाल जतिसुकै अवधि बाँकि रहेको भएता पनि गाभ्ने गाभिने कार्य सम्पन्न भई साबिक दुवै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात् विद्यमान सञ्चालकहरूको बाँकि कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिए पछि बन्ने कम्पनीको वार्षिक/विशेष साधारण सभा नभएसम्म मात्र कायम रहने प्रस्ताव पारित गर्ने ।
- ७) सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पछि कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगर महानगरपालिका वडा नं. ७, विराटनगर, मोरङ्ग, प्रदेश नं. १ मा रहने तथा कर्पोरेट कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वर, काठमाण्डौमा रहने तथा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

- ८) सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभिए पश्चात् कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्ने ।
- ९) सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात् कायम हुने शेयरधनीहरूको नाममा शेयर किता कायम/संशोधन सम्बन्धी विषेश प्रस्ताव पारित गर्ने ।
- १०) सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभने गाभिने प्रयोजनको लागि भएको सम्झौता बमोजिम कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सो सम्बन्धमा नियमनकारी निकायहरूमा निवेदन दिने लगायत गाभने गाभिने कार्य सँग सम्बन्धित प्रचलित कानून, नीति नियम, निर्देशिकाहरू बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण कार्यहरू एवं प्रक्याहरू पुरा गरि अन्तिम स्वकृति लिने, नियमनकारी निकायहरूबाट निर्देशन गरे बमोजिमका कागजात तथा विवरणहरू उपलब्ध गर्ने गराउने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने संशोधनहरूमा सम्बन्धित निकायहरूबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव/निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन/फेरबदल गर्ने तथा दुवै कम्पनी एक आपसमा गाभने गाभिने सम्बन्धी गर्नु गराउनु पर्ने सम्पूर्ण कार्यहरू गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।
- ११) कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने ।

ग) विविध

संचालक समितिको आज्ञाले
कम्पनी सचिव

साधारण सभा सम्बन्धी जानकारी

- १) सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूले सभा हलमा प्रवेशको लागि सक्कल शेयर प्रमाणपत्र वा हितग्राही खाता खोलिएको कागजात, जारी प्रवेशपत्र अथवा आफ्नो कुनै आधिकारिक परिचयपत्र साथमा लिई आउनु हुन अनुरोध छ ।
- २) सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई सभास्थलमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । हाजिरी पुस्तिका विहान ८:०० बजेदेखि खुला रहनेछ ।
- ३) सभा हुने दिन सभामा सहभागीताका लागि सभा संचालन अवधि सम्मको लागि खुल्ला रहने छ ।
- ४) कम्पनीको शेयर दाखिल खारेज/शेयर कारोवार मिति २०७९/०३/१३ गते देखि रोक्का रहेकोले कम्पनीको शेयर रजिष्ट्रार एन.आई.सी. एशिया क्यापिटल लिमिटेड, बबरमहलबाट प्राप्त विवरणको आधारमा सो मितिसम्म प्रचलित कानून बमोजिम कायम शेयरधनीहरूले मात्र यस साधारण सभामा भाग लिन सक्नेछन् ।
- ५) कम्पनीलाई उपलब्ध ठेगानामा सकभर शेयरधनी माहनुभावहरूलाई वार्षिक प्रतिवेदन पुस्तिका पठाइने छ । कुनै कारणबस उक्त पुस्तिका नपाएमा कम्पनीको कर्पोरेट कार्यालयबाट तथा एन.आई.सी. एशिया क्यापिटल लिमिटेड, बबरमहलबाट प्राप्त गर्न सकिने छ ।
- ६) सभामा भाग लिनको लागि प्रतिनिधी (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीले सम्पूर्ण शेयरको प्रतिनिधि एउटै ब्यक्ति हुने गरी (विभाजन नहुने गरी) प्रतिनिधीपत्र (प्रोक्सी फारम) भरी मिति २०७९/०७/२५ गते अपरान्ह २ बजे भित्र कम्पनीको कर्पोरेट कार्यालयमा दर्ता गराई सक्नु पर्नेछ । यसरी प्रतिनिधी (प्रोक्सी) नियुक्त गरिएको ब्यक्ति कम्पनीको शेयरधनी हुनु अनिवार्य छ ।
- ७) नाबालक वा अशक्त वा मानसिक सन्तुलन नभएका शेयरधनीहरूको तर्फबाट कम्पनीको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको ब्यक्तिले सभामा भाग लिन वा प्रतिनिधी तोक्न पाउनेछन् ।
- ८) कुनै एक शेयरधनीले एक भन्दा बढी ब्यक्तिलाई प्रतिनिधी (प्रोक्सी) नियुक्त गरेको अवस्थामा पहिलो दर्ता प्रोक्सी मान्य हुनेछ र निजलाई मात्र प्रतिनिधिको हैसियतले सभामा भाग लिने र मतदान गर्ने अधिकार हुनेछ ।
- ९) संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा शेयर लगत किताबमा पहिले नाम उल्लेख भएको ब्यक्ति अथवा सर्वसम्मतबाट प्रतिनिधी नियुक्त गरि एको एक ब्यक्तिले मात्र सभामा भाग लिन र मतदान गर्न पाउनेछन् ।
- १०) सभामा भाग लिन प्रतिनिधी (प्रोक्सी) नियुक्त गरि सकेपछि सम्बन्धित शेयरधनी स्वयं सभामा सहभागी हुन आएमा शेयरधनीले गरि दिएको प्रतिनिधी (प्रोक्सी) स्वतः बदर हुनेछ ।
- ११) सभामा भाग लिन प्रतिनिधि नियुक्त गरिसकेपछि शेयरधनीहरूले प्रतिनिधि फेरबदल गर्न चाहेमा मिति २०७९/०७/२५ गते अपरान्ह २:०० बजे भित्र सो को सूचना कम्पनीको कर्पोरेट कार्यालय, काठमाण्डौमा दर्ता गराई सक्नु पर्नेछ ।
- १२) कुनै संगठीत संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा कार्यकारी प्रमुखले दस्तखत गरी मनोनित गरेको प्रतिनिधीले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नु हुनेछ ।
- १३) छलफलका विषय मध्ये विविध शीर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनुभन्दा ७ (सात) दिन अगावै कम्पनी सचिव मार्फत संचालक समितिको अध्यक्षलाई छलफलको विषय लिखित रुपमा पेश गर्नु पर्नेछ ।
- १४) साधारणसभा सम्बन्धी थप जानकारीका लागि कम्पनीको कर्पोरेट कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध गर्दछौं ।

पुनश्च: वार्षिक प्रतिवेदन लगायतका सूचनाहरू कम्पनीको वेबसाईट www.suryalife.com मा समेत हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रोक्सी फारम

श्री संचालक समिति
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
रजिष्टर्ड कार्यालय, बिराटनगर ।

बिषय: प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

..... जिल्ला न.पा./गा.पा. वडा नं. बस्ने म/हामी ले त्यस कम्पनीको शेयरधनीको हैसियतले मिति २०७९/०७/२८ गते सोमबारका दिन हुने १४ औं वार्षिक साधारण सभामा म/हामी स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा मेरो/हाम्रो तर्फबाट भाग लिन तथा मतदान गर्नका लागि जिल्ला न.पा./गा.पा. वडा नं. बस्ने त्यस कम्पनीका शेयरधनी श्री लाई मेरो/हाम्रो प्रतिनिधि मनोनित गरि पठाएको छु/छौं ।

प्रतिनिधि नियुक्त भएको व्यक्तिको:

निवेदक

नाम :

दस्तखत

हस्ताक्षरको नमुना :

नाम :

शेयरधनी नं.

ठेगाना:

हितग्राही खाता नं.

शेयरधनी नं.

हितग्राही खाता नं.

मिति:

शेयर संख्या

द्रष्टव्य: यो निवेदन सभा हुनु भन्दा कम्तीमा ७२ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा पेश गरिसक्नु पर्नेछ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रवेश पत्र

शेयरधनीको नाम:

शेयरधनीको परिचय नं./हितग्राही खाता नं. शेयर संख्या

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७९/०७/२८ गते सोमबारका दिन हुने १४ औं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश पत्र ।

शेयरधनीको दस्तखत :

द्रष्टव्य:

१. शेयरधनी आफैले खाली कोष्ठहरू भर्नुहोला ।

२. सभा कक्षमा प्रवेश गर्न यो प्रवेश पत्र प्रस्तुत गर्नु अनिवार्य छ ।



कम्पनी सचिव

BOARD OF DIRECTORS' PROFILE



**KESHAB
PRASAD
BHATTARAI**

Economics, he has served in the civil service for around 3 decades and was the Secretary to the Government of Nepal before he retired. As a social entrepreneur, he has dedicated himself to the welfare and advancement of Nepalese community.

Mr. Keshab Prasad Bhattarai is the Chairman of Surya Life Insurance Company since April 2017. Mr. Bhattarai represents in the Company's board from "Shree Ganesh Properties and Investment Pvt. Ltd."

With Master's degree in



**HEMANT
NAHATA**

Mr. Hemant Nahata has been a director in Surya Life Insurance since April 2017. Mr. Nahata is a prominent figure in the corporate world. He is a person with prior expertise in the insurance and banking industries with a successful 25 year track record of profitable business ownership.

Mr. Nahata represents in the Company's board from "Honey Enterprises Pvt. Ltd.". Mr. Nahata holds an E-MBA degree with a remarkable experience in the financial sector.



**VIVEK
JHA**

Institute Nepal(IIN). Mr. Jha is a Fellow Chartered Accountant (FCA) and holds BSc. degree in meteorology with a broad experience in insurance, banking, audit and academic sectors.

Mr. Jha is a prominent figure in Insurance Sector and known for his visionary leadership. He has proven leadership skill of leading insurance industry to a new height.

Apart from that, he held the position of Founder Director of Insurance



**VISHAL
AGARWAL**

Mr. Vishal Agarwal is a well-known figure in the business sector. Mr. Agarwal is the Vice President of Reshu Group of Companies and Sanah Capital Pvt. Ltd. He holds a MBA degree.

He has more than a decade of successful experience in providing good leadership in uniquely challenging situations.

BOARD OF DIRECTORS' PROFILE



**CHUDAMANI
DEVKOTA**

multiple responsibilities.

Mr. Devkota shows keen interest in writing lyrics. He has recorded over 100 songs.

Mr. Chudamani Devkota holds more than three decades of experience in the Revenue Department of the Ministry of Finance. With a degree in Master of Public Administration from the United Kingdom, he has been able to showcase his versatility by performing

Mrs. Kriti Tibrewala represents in Company's board from Global Chemical Pvt. Ltd since August 2017.

She holds a Masters degree. Her areas of expertise are marketing, strategic management and brand.



**KRITI
TIBREWALA**



**BIRENDRA
BABU
SHRESTHA**

degree in Commerce and Management. Apart from that, he has been a part of various major foreign trainings and workshops.

Mr. Birendra Babu Shrestha represents in the company's board from Vishal Minerals and Mines Pvt. Ltd. Mr. Shrestha is the retired Additional Inspector General of Police. He has served 30 years in Nepal Police.

He holds a Bachelor's





Standing left to right: Pawan Kumar Khadka (CEO), Vishal Agrawal (Director), Birendra Babu Shrestha (Director), Vivek Jha (Director)



Sitting left to right: Chudamani Devkota (Director),
Keshab Prasad Bhattarai (Chairman), Kriti Tibrewala (Director),
Hemant Nahata (Director)



अध्यक्ष्यको मन्तव्य

आदरणीय शेयरधनी महानुभावहरु,

श्री सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यस चौधौं वार्षिक साधारण सभामा उपस्थित हुनु भएका सम्पूर्ण शेयरधनी महानुभावहरु, पर्यवेक्षक प्रतिनिधिहरु, कम्पनीका पदाधिकारी, कर्मचारी एवं पत्रकार मित्रहरु लगायत यस सभामा उपस्थित सम्पूर्ण महानुभावहरुलाई सञ्चालक समिति एवं मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन गर्दछु।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा प्रथम बीमाशुल्क तर्फ रु.१,२३,४६,५२,४६१।-, नवीकरणीय बीमाशुल्क तर्फ रु.२,२६,०८,३२,९८२।- र एकल बीमाशुल्क रु.७३,८०,९६,४३६।- गरी कुल रु.४,२३,३५,८१,८७९।- बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले गरेको कुल व्यवसाय रु.२,९१,८६,९३,९०४।- को तुलनामा यो ४५.०५ प्रतिशतको वृद्धि हो। साथै, कम्पनीको अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमा कोषमा ४१.७० प्रतिशतले वृद्धि भै रु.१०,४३,८३,२०,२७८।- जम्मा रहेको व्यहोरा समेत जानकारी गराउँछु।

नियामक निकाय श्री बीमा समितिबाट समय समयमा जारी हुने निर्देशन अन्तर्गत रही विभिन्न क्षेत्रमा लगानीलाई विविधिकरण तथा विस्तार गरी बढी प्रतिफल सुनिश्चित गर्ने तर्फ कम्पनी निरन्तर क्रियाशील रहँदै आएको छ। साथै कम्पनीले समयानुकूल बीमा सेवाहरु उपलब्ध गराई बीमा बजारमा आफ्नो सक्रिय उपस्थिति देखाउनुका साथै सुशासन तथा पारदर्शितामा जोड दिँदै आएको छ। कम्पनीले नियामक निकायको निर्देशन अनुसार NFRS पद्धति अवलम्बन गरी वित्तीय विवरण तयार गर्ने गरेको व्यहोरा यहाँहरूमा अवगत नै छ। कम्पनीको आन्तरिक काम कारवाहीहरुको प्रभावकारीता वृद्धि गर्न संचालक समिति, संचालक समिति अन्तर्गतका समिति/उपसमितिहरु तथा व्यवस्थापन समेत क्रियाशील रहनुका साथै नियमनकारी निकायहरुबाट जारी निर्देशन तथा प्रचलित ऐन कानूनको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित/सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट, छिटो छरितो र मितव्ययी बनाई कम्पनी संचालन भईरहेको व्यहोरा शेयरधनी महानुभावहरु समक्ष राख्न चाहन्छु।

नियमनकारी निकाय श्री बीमा समितिबाट जीवन बीमा कम्पनीहरुले मिति २०७९ साल चैत्र मसान्तसम्ममा चुक्ता पूँजी रु. ५ (पाँच) अर्ब कायम गर्नुपर्ने व्यहोराको निर्देशन प्राप्त भए पश्चात् यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभ्ने (मर्जर) सम्बन्धमा प्रारम्भिक सम्झौता भई बीमा समितिबाट सोको सैद्धान्तिक सहमति प्राप्त भईसकेको व्यहोरा यहाँहरूलाई अवगत नै छ। यसै सन्दर्भमा मिति २०७९/०७/०४ मा दुवै कम्पनी बीच अन्तिम सम्झौता भै आगामी २०७९ मंसिर महिना भित्र एकिकृत कारोबार शुरु गर्ने समझदारी भएको

व्यहोरा समेत म यहाँ अनुरोध गर्न चाहन्छु। सो अन्तिम सम्झौता अनुमोदनका लागि यसै सभामा प्रस्तुत गरिनेछ। यसरी दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् संचालन हुने कम्पनी एक उत्कृष्ट जीवन बीमा कम्पनीको रूपमा स्थापित हुने कुरामा हामी विश्वस्त छौं।

दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् विशेष रणनीतिक योजनाहरुको तर्जुमा तथा प्रभावकारी कार्यान्वयन गरी जीवन बीमा क्षेत्रमा देशकै एक अग्रणी संस्थाका रूपमा स्थापित हुने, बीमा बजारको आवश्यकता अनुसारका नयाँ र प्रभावकारी जीवन बीमा योजनाहरु ल्याउने, कम्पनीको जीवन बीमा व्यवसायको विकासमा प्रत्यक्ष भूमिकामा रहेका अभिकर्ताहरुको संख्या वृद्धि तथा दक्षता अभिवृद्धि गर्न थप जोड दिईनेछ। देशव्यापी रूपमा अभिकर्ता तथा कर्मचारीहरुको लागि तालिम कार्यक्रम तथा पुनर्ताजगीकरण कार्यक्रमहरु संचालन गर्ने, अभिकर्ताहरुको क्रियाशीलताका लागि बजार विभाग सम्बद्ध शाखा तथा कर्मचारीहरुलाई परिचालन गर्ने कार्यलाई थप प्रभावकारी बनाईने लक्ष राखिएको छ।

कम्पनीको व्यवसाय अझै विस्तार गर्नुका साथै बीमा व्यवसायको पहुँच दूरदराज र ग्रामीण भेगसम्म विस्तार गर्ने, नवीन तथा आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिँदै आफ्ना बीमित/सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट, छिटो छरितो र मितव्ययी बनाउने एवं बीमा व्यवसायबाट बीमित तथा लगानीकर्ता शेयरधनीहरुलाई उच्च प्रतिफल दिन अधिकतम प्रयास गरिने व्यहोरा समेत अनुरोध गर्न चाहन्छु।

अन्त्यमा,

कम्पनीको सुसंचालनमा प्राप्त भईरहेको निरन्तर सहयोग र मार्ग निर्देशनका लागि म नेपाल सरकार, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा अन्य सरोकारवाला निकायहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। साथै, मार्गनिर्देश गरी सहयोग पुऱ्याउने शेयरधनी महानुभावहरु, संस्थाको उद्देश्य तथा लक्ष्य हासिल गर्ने अभियानमा क्रियाशील एवं महत्वपूर्ण योगदान दिनु हुने संचालकज्यूहरु, कम्पनीको व्यवस्थापन तथा कर्मचारी मित्रहरु, संस्था प्रति दृढ विश्वास राखी सहयोग गर्ने अभिकर्ताहरु, संस्थालाई विश्वास गर्ने सम्पूर्ण बीमीतहरुका साथै संस्थाको साख एवं श्रीवृद्धिका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउने सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै, यहाँहरूले दिनु भएको बहुमुल्य समय र सहभागिताको लागि उपस्थित सबैलाई धन्यवाद दिन चाहन्छु।

धन्यवाद !

२०७९ कार्तिक २८ गते

केशव प्रसाद भट्टराई
अध्यक्ष

प्रमुख कार्यकारी अधिकृतज्यूको मन्तव्य

यस कम्पनीका आदरणीय अध्यक्षज्यू, संचालकज्यूहरु, शेयरधनी महानुभावहरु एवं सभामा उपस्थित सम्पूर्ण महानुभावहरुलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यस १४ औं वार्षिक साधारण सभामा हार्दिक स्वागत गर्दछु।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले लिएको व्यवसायिक रणनीति अनुरूप व्यवसाय वृद्धि, नयाँ प्रविधिको प्रयोग, मानव संशाधन व्यवस्थापन गरी जीवन बीमाका सुचांक जस्तै बीमाशुल्क संकलन, दावी भुक्तानी, बीमालेखको धितोमा कर्जा, अभिकर्ताहरुको संख्यामा गुणात्मक र गुणस्तरीय वृद्धिका साथै शाखा विस्तारमा उल्लेखनिय प्रगति भएको छ।

देशभर १५० वटा शाखा कार्यालयहरु, ३,६५,३९५ सक्रिय बीमित, ८००० भन्दा बढी वार्षिक सक्रिय अभिकर्ताहरु मार्फत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले कुल बीमाशुल्क रु.४,२३,३५,८९,८७९।- संकलन गर्नुका साथै कम्पनीको जीवन बीमा कोष रु.१०,४३,८३,२०,२७८।- र लगानी रु.११,७३,५७,००,९३९।- पुग्न गएको व्यहोरा यस गरिमामय सभा समक्ष जानकारी गराउन चाहन्छु।

कम्पनीले संस्थागत सुशासन, नैतिक मुल्य र मान्यतालाई आत्मसाध गर्नुका साथै नियमनकारी निकायहरुबाट जारी नीति, नियम, निर्देशिका तथा प्रचलित कानूनको पूर्णरूपमा पालना गरी सोही अनुरूप अगाडी बढिरहेको छ। यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौता भई बीमा समितिबाट सोको सैद्धान्तिक सहमति प्राप्त भईसकेको एवं दुबै कम्पनी बिच अन्तिम सम्झौता समेत सम्पन्न भई यस गरिमामय सभा समक्ष सोको स्विकृतिको लागि प्रस्ताव गरिएको र सभाको स्विकृति पश्चात् आवश्यक कानूनी प्रक्रिया पुरा गरी यथासिद्ध एकिकृत कारोवार शुरु गर्नेछौं। दुबै कम्पनी एक आपसमा गाभिए पश्चात् कम्पनी जीवन बीमा क्षेत्रको एक सबल, उत्कृष्ट तथा अग्रणी कम्पनीको रूपमा अगाडी बढ्ने विश्वास लिएको छु।

कम्पनीको व्यवस्थापन प्रति विश्वास राखी कम्पनीको प्रगतिमा सहयोग गर्ने सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसंग आवद्ध बीमित, शेयरधनी, संचालक समितिका पदाधिकारीज्यूहरु, नियमनकारी निकाय, संस्थागत साझेदार, अभिकर्ता लगायत कर्मचारीहरु प्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

अन्तमा, कम्पनीको यस १४ औं वार्षिक साधारण सभामा पाल्नु भएका सहभागी महानुभावहरुलाई पूनः हार्दिक स्वागत गर्दै कम्पनीको प्रगतिमा यहाँहरुको थप सहयोग तथा योगदानको अपेक्षा गर्दछु।

धन्यवाद !

२०७९ कार्तिक २८ गते



पवन कुमार खड्का
प्रमुख कार्यकारी अधिकृत



सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारण सभामा कम्पनी ऐन, २०६३ (पहिलो संशोधन) को दफा १०९ अनुसार संचालक समितिले तयार गरी समितिको तर्फबाट अध्यक्ष श्री केशव प्रसाद भट्टराईज्यूबाट प्रस्तुत प्रतिवेदन :

आदरणीय शेयरधनी महानुभावहरु,

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औं वार्षिक साधारण सभामा सहभागी हुन पाल्नु भएका उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरु तथा आमन्त्रित सम्पूर्ण महानुभावहरुलाई कम्पनीको संचालक समिति एवं मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु। आजको यस १४ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण भएको वित्तीय विवरणहरु र सोही अवधिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा मलाई खुशी लागेको छ। यस साधारण सभा समक्ष कम्पनी ऐन, २०६३ (पहिलो संशोधन) को दफा १०९ बमोजिम उल्लेखित विवरणहरु सहितको आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरणहरु छलफल एवं अनुमोदनको लागि प्रस्तुत गर्दै यहाँहरुबाट स्वीकृत/पारित भएपछि पूर्णता प्राप्त हुने कुरामा हामी विश्वस्त छौं।

१. विगत वर्षको कारोवारको सिंहावलोकन :

कम्पनीले गर्दै आएको जीवन बीमा व्यवसाय अघिल्लो वर्षहरुको तुलनामा क्रमशः बृद्धि हुँदै गएको छ। व्यवसाय विस्तार एवं प्रवर्धन गर्न कम्पनीले अख्तियार गरेका रणनीतिक योजनाहरुको परिणाम स्वरूप कम्पनीको कारोवारमा अपेक्षाकृत रुपमा बृद्धि हुन गएको अवस्था छ। मिति २०६५।०१।११ गते देखि विधिवत रुपमा जीवन बीमा व्यवसाय संचालन गरेको यस कम्पनीले विगत पाँच आर्थिक वर्षको अवधिमा गरेको कारोवार तथा प्राप्त उपलब्धिका मुख्य सूचकहरु शेयरधनी महानुभावहरु समक्ष प्रस्तुत गर्न चाहन्छु।

क्र.सं.	विवरण	आ.व. २०७७/७८	आ.व. २०७६/७७	आ.व. २०७५/७६	आ.व. २०७४/७५	आ.व. २०७३/७४
१	कुल बीमाशुल्क	४,२३३,५८१,८७९	२,९१८,६९३,१०४	२,५४५,५५१,६७८	१,७४९,४५७,२८८	१,३३८,२३१,१६०
२	प्रथम वर्षको बीमाशुल्क	१,९७२,७४८,८९८	१,३८२,५९३,३८५	१,३९९,२३७,०५३	८७७,७३९,८२७	६७५,८०८,८४३
३	कुल व्यवस्थापन खर्च	६७२,६८१,१६४	५५७,८२८,८२२	५०१,६५९,५७९	३२१,९५८,८९०	२२९,९९९,९४८
४	खूद नाफा	२८३,४६२,८४८	३३५,६३०,०४४	२८९,६६०,२८१	१८६,५४१,९५८	१३६,२५२,५४०
५	जीवन बीमा कोष	१०,४३८,३२०,२७८	७,३६६,५४९,६४१	५,२२८,८७६,४३२	३,५२४,६९९,९६१	२,४१७,१७५,६९४
६	कुल लगानी (अल्पकालिन समेत)	११,७३५,७००,९३९	९,३१४,१३२,५३७	६,४५२,०८८,९६२	४,६६२,११८,४६४	३,२४३,६०३,५६५
७	बीमा अभिकर्ता संख्या	४६,३८०	४१,९३२	३६,६६०	१३,३०४	५०६७
८	कर्मचारी संख्या	३२३	२८९	३०३	२४५	२०६
९	कुल कायम रहेको बीमालेखको संख्या	३६५,३९५	३१६,३१६	३६८,६२९	३२४,२४०	३,१०,५२८
१०	कायम रहेको बीमाङ्क रकम	१९६,६२३,९८९,३७६	१६०,७०६,१०३,०००	१९३,९७४,३०७,०००	२१५,९३५,१६५,०००	१८०,६५९,५०४,०००
११	जीवन बीमा योजनाहरु	१५	१४	१४	१४	१०
१२	शाखा कार्यालयहरु	१११	९३	८२	७२	६७
१३	दावी भुक्तानी खुद	८६७,००५,०४३	३९८,४७१,२२२	२२१,७७०,२५३	१६९,४४८,६१३	१०८,३९७,०७२

बीमा कोषको मूल्याङ्कन

नियमनकारी निकाय श्री बीमा समितिको निर्देशानुसार जीवन बीमा कम्पनीले प्रत्येक वर्ष जीवन बीमा कोषको मूल्याङ्कन बीमाङ्कीवाट गराउनु पर्ने व्यवस्था गरिएकोमा सो निर्देशनको परिपालना गर्दै कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको जीवन बीमा कोषको मूल्याङ्कन गराई बीमाङ्कीवाट नयाँ वोनस दर समेत कायम भएको छ।

प्रतिवेदनको मितिसम्म चालु आर्थिक वर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा संचालक समितिको धारणा :

चालु आर्थिक वर्ष २०७९/८० को आश्विन मसान्त सम्मको कारोवारको संक्षिप्त विवरण :

बीमालेख संख्या	:	१३७,६६६
बीमा शुल्क	:	रु.१,३२४,४८१,५९२।-
कुल दावी भुक्तानी	:	रु.३८९,१७२,०८८।७०
जीवन बीमा अभिकर्ताहरुको संख्या	:	५४,०३१
जीवन बीमा योजनाहरु	:	१७
शाखाहरु	:	१५०

भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा संचालक समितिको धारणा

कम्पनीको चालु वर्ष सम्मको प्राप्त उपलब्धीलाई समिक्षा गर्दा कम्पनी निरन्तर प्रगतिपथमा रहेको छ । कम्पनीको व्यवसाय बृद्धिका लागि कम्पनीले अख्तियार गरेका रणनीतिक योजनाहरूको कारण प्रतिफलमा बढोत्तरी भईरहेको छ । नियमनकारी निकाय श्री बीमा समितिबाट जीवन बीमा कम्पनीहरूले मिति २०७९ साल चैत्र मसान्तसम्ममा चुक्ता पूँजी रु. ५ (पाँच) अर्ब कायम गर्नुपर्ने ब्यहोराको निर्देशन प्राप्त भए पश्चात् यस सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा प्रारम्भिक सम्झौता भई बीमा समितिबाट सोको सैद्धान्तिक सहमति प्राप्त भईसकेको एवं गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनी बिच अन्तिम सम्झौता समेत भईसकेको हुँदा दुबै कम्पनी एक आपसमा गाभिए पश्चात् शाखा कार्यालयहरूको संख्यामा बृद्धि, दक्ष मानव संसाधन व्यवस्थापनका साथ कम्पनी थप सबल र उत्कृष्ट जीवन बीमा कम्पनीको रूपमा स्थापित हुने हुँदा मर्जरलाई प्राथमिकता दिई अगाडि बढाईएको र छिट्टै नै सफलतापूर्वक मर्जर प्रक्रिया टुङ्गोमा पुग्ने विश्वास लिईएको छ ।

दुबै कम्पनी एक आपसमा गाभिए पश्चात् पनि व्यवसायिक रणनीतिक योजनाहरूको प्रभावकारी कार्यान्वयन गरी लक्ष्य अनुरूपको व्यवसायिक उपलब्धि हासिल गर्न थप केन्द्रित हुने, बीमा बजारको अध्ययन गरी समयसापेक्ष उपयुक्त तथा प्रभावकारी जीवन बीमा योजनाहरू ल्याउनुको साथै कम्पनीको जीवन बीमा व्यवसायको विकासमा प्रत्यक्ष भूमिकामा रहेका अभिकर्ताहरूको संख्या बृद्धि तथा दक्षता अभिवृद्धि गरी व्यवसाय प्रवर्धनमा निरन्तरता दिईने छ । देशव्यापी रूपमा अभिकर्ता तालिम संचालन गर्ने, पुनर्ताजगीकरण कार्यक्रमहरू संचालन गर्ने, अभिकर्ताहरूको क्रियाशिलताका लागि बजार विभाग सम्बद्ध शाखा तथा कर्मचारीहरूलाई परिचालन गर्ने कार्यलाई थप प्रभावकारी बनाईनेछ ।

कम्पनीको व्यवसाय नेपाल राज्य भरी विस्तार गर्नुका साथै बीमा व्यवसायलाई ग्रामीण भेगसम्म विस्तार गरी जीवन बीमामा आम नेपाली जनताको पहुँच बृद्धि गर्ने, नवीन तथा आधुनिक प्रविधिको प्रयोगमा जोड दिई आफ्ना बीमित / सेवाग्राहीहरूलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट, छिटो छरितो र मितव्ययी बनाउने एवं बीमा व्यवसायबाट बीमित तथा लगानीकर्ता शेरधनीहरूलाई उच्च प्रतिफल दिन अधिकतम प्रयास गरिनेछ ।

२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितीबाट कम्पनीको कारोवारलाई कुनै असर परेको भए सो असर :

विश्व अर्थतन्त्रको अवस्था

विश्वव्यापी आर्थिक, सामाजिक, राजनीतिक एवं विविध घटना तथा गतिविधिहरूको कारणले विश्वका अधिकांश मुलुकहरूमा त्यस्ता घटनाक्रमको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको छ । कोभिड - १९ को उत्परिवर्तनले विश्वलाई आक्रान्त बनाई रहेको र विश्व अर्थतन्त्र संकुचित हुन पुगेको भएता पनि कोभिड विरुद्धको खोपको उपलब्धता संगै आर्थिक-सामाजिक गतिविधिहरू सामान्य बन्दै गएको र आगामी दिनमा अर्थतन्त्रमा कोभिड - १९ को प्रभाव कम हुँदै जाने पूर्वानुमान रहेता पनि रसिया-युक्रेन युद्ध लम्बिन सक्ने, रसिया माथि थप प्रतिबन्ध लाग्न सक्ने र पेट्रोलियम पदार्थको मुल्यमा थपबृद्धि हुन सक्ने अनुमानका आधारमा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ मा विश्व अर्थतन्त्र ३.६ प्रतिशतले मात्र विस्तार हुने प्रक्षेपण गरेको छ ।

नेपालको अर्थतन्त्रको अवस्था

विश्व व्यापार र आर्थिक गतिविधिमा आएको शिथिलताको असरबाट नेपाल पनि अछुतो रहन सकेन र नेपालमा समेत त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पर्न गयो । फलस्वरूप बैकिङ्ग क्षेत्रमा तरलताको कमी, न्यून आर्थिक गतिविधि, अपेक्षाकृत रूपमा विकास बजेट खर्च हुन नसक्नु, वैदेशिक लगानीमा कमी आउनुका साथै उत्पादनमुलक क्षेत्रमा लगानी संकुचन समेत हुन पुग्यो । उल्लेखित कारणहरूले देशको सम्पूर्ण आर्थिक क्षेत्र लगायत बीमा बजारमा समेत सोको असर तथा प्रतिकुल स्थिति देखिएको छ । यी प्रतिकुलताहरूका बाबजूद पनि कम्पनीको व्यवसाय निरन्तर बृद्धि हुँदै आएको छ ।

आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड १९ महामारीको प्रभाव क्रमशः कम हुँदै गएको तथा उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेको कारण आ.व. २०७८/७९ मा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने तथा कुल गार्हस्थ्य उत्पादन (उपभोक्ताको मुल्यमा) रु.४८ खर्ब ५९ अर्ब ६२ करोड रहने अनुमान रहेको थियो । साथै अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ मा नेपालको आर्थिक बृद्धिदर ४.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ।

नेपालको समग्र बीमा क्षेत्रको अवस्था

हाल नेपालमा जीवन बीमा कम्पनी १९, निर्जीवन बीमा कम्पनी १९ तथा पुनर्बीमा कम्पनी २ गरी बीमा कम्पनीहरूको संख्या ४० रहेको छ । बीमा समितिबाट २०७९ चैत्र महिना भित्र बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्नुपर्ने निर्देशन भए पश्चात् विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरू एक आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक सम्झौता गरी अगाडी बढेको अवस्था रहेकोले बीमा कम्पनीहरूको संख्या आगामी दिनमा कम हुन जाने देखिन्छ । २०७८ आषाढसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमा समेत गरी नेपालमा जीवन बीमाको दायरामा आएको जनसंख्या २७.५३ प्रतिशत रहेकोमा २०७९ आषाढसम्म यस्तो जनसंख्या ४९.२० प्रतिशत पुगेको अनुमान छ । २०७९ आषाढ मसान्तमा बीमा क्षेत्रमा १२,०३९ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्नुका साथै २९६,४०३ जना बीमा अभिकर्ताहरू र १,२४० जना सर्वेयरहरू रहेका छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा २०७८ आषाढमा बीमा क्षेत्रको योगदान ३.५७ प्रतिशत रहेकोमा २०७९ आषाढमा सोमा बृद्धि भई ३.६७ प्रतिशत रहेको छ ।

हाल कायम तथा प्रचलनमा रहेका बीमासंग सम्बन्धित नीति, नियम तथा कानुनी ब्यवस्थाहरू जीवन बीमा व्यवसायको कारोवारलाई ब्यवस्थित

तथा प्रभावकारी बनाउनका लागि उत्साहजनक रहेता पनि थप प्रभावकारी तथा समय सापेक्ष हुने गरी सरलीकृत र व्यावहारिक बनाउनु पर्ने देखिन्छ । हालै बीमा ऐन, २०७९ जारी भईसकेको हुँदा समग्र बीमा क्षेत्र सकारात्मक दिशामा अगाडि बढने अपेक्षा गरिएको छ ।

३. कम्पनीको औद्योगिक वा ब्यवसायिक सम्बन्ध :

कम्पनीले आफ्नो व्यवसाय प्रवर्धन तथा ब्यवसायिक लक्ष्य हासिल गर्नका लागि औद्योगिक एवं ब्यवसायिक क्षेत्रसंगको सम्बन्धलाई सौहार्दपूर्ण तथा प्रभावकारी बनाउनुको साथै कम्पनीको कारोवारको दायरालाई फराकिलो पाउँदै गईरहेको परिप्रेक्षमा नियमन निकाय, स्वदेशी तथा विदेशी निकायहरु, औद्योगिक प्रतिष्ठानहरु, बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्थाहरु, सङ्गठित संस्थाहरु, सरकारी एवं गैरसरकारी निकायहरु लगायत सबै तहमा आफ्ना ब्यवसायिक सम्बन्धहरुलाई पारदर्शिता र ब्यवसायिकतालाई प्राथमिकतामा राखि अत्यन्त सौहार्दपूर्ण तरिकाबाट अगाडि बढाईरहेको छ । औद्योगिक एवं वित्तीय क्षेत्रमा हुने पहुँचले कम्पनीको व्यवसाय प्रवर्धनमा उल्लेख्य योगदानका लागि सुमधुर सम्बन्ध विस्तार गर्न योजनाबद्ध रूपमा कार्यक्रमहरु सञ्चालन गरिरहेको र सो कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिईनेछ ।

४. सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण :

आर्थिक वर्ष २०७७/७८ मा स्वतन्त्र संचालक श्री गंगा प्रसाद शर्माले आफ्नो पदबाट राजिनामा दिनु भए पश्चात् रिक्त हुन आएको स्वतन्त्र संचालकमा श्री चुडामणि देवकोटालाई संचालक समितिबाट मनोनयन गरिएको तथा ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रा.लि. को तर्फबाट संस्थापक शेयरधनी समुह अन्तर्गत संचालक समितिमा प्रतिनिधित्व गर्नु हुने सञ्चालक श्री विनोद आत्रेयले सञ्चालक पदबाट राजिनामा दिनु भई रिक्त भएको सञ्चालकमा भि.जे. ईन्भेष्टमेण्ट कम्पनी प्रा.लि. को तर्फबाट बाँकी अवधिको लागि श्री विवेक भ्ना संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी संचालक चयन हुनु भएको छ । साथै एशियन डिष्ट्रिब्यूटरको तर्फबाट सर्वसाधारण शेयरधनी समुह अन्तर्गत संचालक समितिमा प्रतिनिधित्व गर्नु हुने सञ्चालक श्री बीरेन्द्र बाबु श्रेष्ठले सञ्चालक पदबाट राजिनामा दिनु भई रिक्त भएको सञ्चालकमा श्री विशाल मिनरल्स एण्ड माइन्स प्रा.लि. को प्रतिनिधिको रूपमा बाँकी अवधिको लागि श्री बीरेन्द्र बाबु श्रेष्ठ सर्वसाधारण शेयरधनी समुहबाट प्रतिनिधित्व हुने गरी संचालक चयन हुनु भएको छ ।

५. कारोवारलाई असर पार्ने मुख्य कुराहरु :

बीमा ब्यवसायलाई असर गर्ने प्रमुख तत्वहरु निम्नानुसार बुँदागत रूपमा पेश गरिएको छ ।

- १) देश तथा विदेशमा देखिएको मुद्रास्फीति दरमा अस्वभाविक परिवर्तन ।
- २) राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीतिहरु परिवर्तनबाट हुन सक्ने सम्भावित जोखिमहरु ।
- ३) लगानीका विकल्पहरु तथा सोमा प्राप्त हुने प्रतिफलको अवस्था
- ४) बजारमा देखिने तरलताको अवस्था र सोबाट ब्याजदरमा पर्ने असर
- ५) बीमा बजारमा हुने प्रतिस्पर्धात्मक चुनौती र सोबाट उत्पन्न हुन सक्ने जोखिम
- ६) प्राकृतिक विपद्बाट उत्पन्न हुने विपत्तिको अवस्था
- ७) बीमासँग सम्बन्धित दक्ष जनशक्तिको उपलब्धता
- ८) आन्तरिक वा बाह्य राजनीतिक परिवर्तन

बीमा बजारलाई असर पार्ने विभिन्न तत्वहरुको अध्ययन गर्दै ती तत्वबाट कम्पनीको बीमा ब्यवसायमा उत्पन्न हुन सक्ने सम्भावित जोखिम एवं परिस्थितीहरुलाई मूल्याङ्कन गर्दै ब्यवसाय बृद्धि तथा जोखिम न्यूनीकरणका उपायहरु अवलम्बन गरिएको छ ।

६. लेखा परीक्षण प्रतिवेदनमा कुनै कैफियत भए सो उपर संचालक समितिको प्रतिक्रिया :

नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) एवं नियामक निकाय श्री बीमा समितिले तोकेको ढाँचा एवं नीतिहरुको पूर्ण पालना सहित कम्पनीको वित्तीय विवरणहरु तयार गरिएका छन् । आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमा विशेष कैफियतहरु उल्लेख नभएको र आन्तरिक लेखापरीक्षणको प्रतिवेदन एवं बाह्य लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएका सुझाव बमोजिम आन्तरिक नियन्त्रण प्रणाली थप मजबुत बनाउँदै आवश्यक सुधार गरिएको छ ।

७. लाभान्श वाडफाइड गर्न सिफारिस गरिएको रकम :

कम्पनीको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई लाभान्श वितरण नगरी हाल जगेडामा राख्ने र जगेडा कोषलाई सुदृढ गर्ने मिति २०७९/०५/२५ गतेका दिन बसेको संचालक समितिको ३२४ औँ बैठकको निर्णय बमोजिमको प्रस्ताव सहितको वित्तीय विवरण यसै साधारण सभामा स्वीकृतिका लागि पेश गरिएको छ ।

८. शेयर जफत भएको भए सो को वितरण :

कम्पनीले हालसम्म कुनै शेयर जफत गरेको छैन ।

८. विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन :

कम्पनीको कुनै सहायक कम्पनी छैन ।

१०. कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन :

कम्पनीको कुनै सहायक कम्पनी छैन र यस अवधिमा कम्पनीको कारोबारमा कुनै महत्वपूर्ण परिवर्तन आएको छैन ।

११. विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी :

समिक्षा वर्षमा आधारभूत शेयरधनीहरूबाट कम्पनीलाई कुनै जानकारी प्राप्त भएको छैन ।

१२. विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी :

कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूको २०७८ आषाढ मसान्तमा रहेको शेयर स्वामित्वको विवरण निम्न बमोजिम छ ।

क्र.सं.	सञ्चालक तथा पदाधिकारीको नाम	पद	कित्ता
१	श्री केशव प्रसाद भट्टराई (प्रतिनिधि: श्री गणेश प्रपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.)	अध्यक्ष	१,७८७,६७९
२	श्री हेमन्त नाहटा	सञ्चालक	१२५,७८१
३	श्री विवेक भ्ना (प्रतिनिधि: भि.जे. ईन्भेष्टमेन्ट कम्पनी प्रा.लि.)	सञ्चालक	१,०४९,०९३
४	श्री विशाल अग्रवाल	सञ्चालक	४७,८०४
५	श्री चुडामणि देवकोटा	स्वतन्त्र सञ्चालक	-
६	श्री वीरेन्द्र बाबु श्रेष्ठ (प्रतिनिधि: विशाल मिनरल्स एण्ड माइन्स प्रा.लि.)	सञ्चालक	६३०
७	श्री कृति टिवडेवाल	सञ्चालक	३४५

कम्पनीको शेयर कारोबार सम्बन्धमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूको कारोबार नभएको र यस सम्बन्धमा कम्पनीलाई कुनै जानकारी प्राप्त भएको छैन ।

१३. विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्झौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको त्यहोरा :

यस सम्बन्धमा सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थ नरहेको र कम्पनीलाई त्यस्तो कुनै जानकारी प्राप्त भएको छैन ।

१४. कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अंकित मूल्य तथा त्यसरी शेयर खरिद गरे तापत कम्पनीले मुक्तानी गरेको रकम :

समिक्षा वर्षमा कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको छैन ।

१५. आन्तरिक नियन्त्रण प्रणाली भए नभएको र भएको भए सो को विस्तृत विवरण :

श्री बीमा समितिबाट जारी भएको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५, कम्पनी ऐन २०६३ लगायत अन्य प्रचलित नीति नियम तथा निर्देशिकामा उल्लेखित प्रावधान अनुरूप कम्पनीको सञ्चालक समितिको मातहतमा रहेका विभिन्न समिति तथा उप समितिहरूले जोखिम न्यूनीकरण लगायत कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन दिशानिर्देश गरि रहेका छन् । आन्तरिक एवं बाह्य नियम तथा विनियमावलीको पालनाको सुनिश्चितताको लागि परिपालना अधिकृतको प्रतिवेदन, स्वतन्त्र चार्टर्ड एकाउण्टेन्टबाट त्रैमासिक रुपमा भएको आन्तरिक लेखापरीक्षणका साथै कम्पनी आफै भित्र अभिन्न विभागको रुपमा रहेको आन्तरिक लेखापरीक्षण विभागद्वारा दैनिक रुपमा गरिएका सुपरिवेक्षण, जोखिम व्यवस्थापनका लागि प्रयोग भएका नविनतम प्रविधि, विद्यमान रहेका जोखिमहरू र सो को नियन्त्रणका लागि लिईएका रणनीतिहरूको पर्याप्तता एवं सहजीकरणका लागि गठन गरिएको सञ्चालक स्तरीय जोखिम व्यवस्थापन तथा सोल्भेन्सी समितिले गरेका नियमित समिक्षा लगायतका कार्यहरूले कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीलाई थप चुस्त एवं प्रभावकारी राख्न महत्वपूर्ण योगदान पुऱ्याउन मद्दत गरेको छ ।

१६. विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण :

आर्थिक वर्ष २०७७/७८ को कुल व्यवस्थापन खर्च रु.६७२,६८१,१६४/- रहेको छ । कम्पनीको बीमा व्यवसाय विस्तार तथा शाखाहरूको सवलीकरण

गर्ने क्रममा अधिल्लो वर्षको तुलनामा व्यवस्थापन खर्चमा केही बृद्धि हुन गए पनि आउँदा वर्षहरूमा व्यवस्थापन खर्च कम गर्दै लैजानका लागि योजनाबद्ध रूपमा कार्य गरिनेछ । साथै संचालक समितिको तर्फबाट कम्पनीको व्यवस्थापन खर्च घटाउन व्यवस्थापनलाई निर्देशन दिएकाले आगामी वर्षमा क्रमिक रूपमा सुधार हुँदै जाने विश्वास दिलाउन चाहन्छु । वित्तीय विवरणको “अनुसूची ७” मा व्यवस्थापन खर्चको विवरण उल्लेख गरिएको छ ।

१७. लेखा परीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधाहरू, सो समितिले गरेको कामकारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सो को विवरण :

आर्थिक वर्ष २०७७/७८ मा मुलतः आन्तरिक तथा बाह्य लेखापरीक्षकले कम्पनीको आन्तरिक काम कारवाहीको सम्बन्धमा औल्याएका कैफियतहरू एवं कम्पनीले सम्पादन गरेका कार्यहरूको आधारमा कम्पनीको व्यवस्थापनलाई मार्ग निर्देशन गर्ने कार्य गरेको छ । यसका साथै आर्थिक वर्ष २०७७/७८ मा विभिन्न लेखा परीक्षकहरूको नियुक्ति, स्थिर सम्पत्तिको कोडिङ्ग गरि अध्यावधिक गर्नको लागि व्यवस्थापनलाई निर्देशन, कम्पनीको कर्मचारी सेवा विनियमावली र श्रम ऐनका व्यवस्थामा एकरूपताको लागि आवश्यक पर्ने संशोधन, ऋण असुलीका लागि उपयुक्त प्रकृया तथा संयन्त्रको प्रयोगमा लेखा परीक्षण समितिको अहम भूमिका रहेको कुरा अवगत गराउन चाहन्छौं । लेखापरीक्षण समितिमा देहाय बमोजिमको सदस्यहरू रहनु भएको कुरा निवेदन गर्दै सो समितिको भत्ताको रूपमा रु.१,८०,०००/- खर्च भएको व्यहोरा अवगत गराउन चाहन्छौं ।

१. श्री विरेन्द्र बाबु श्रेष्ठ संयोजक
२. श्री चुडामणि देवकोटा सदस्य
३. श्री विशाल अग्रवाल सदस्य

१८. सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा नरहेको ।

१९. संचालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूको पारिश्रमिक भत्ता तथा सुविधा :

कम्पनीका संचालकहरूको संचालक समितिको बैठक भत्ता रु.१७,३५,०००/- तथा मासिक भत्ता वापत रु.६,६९,६६६/- र लेखापरीक्षण तथा अन्य समितिलाई बैठक भत्ता वापत रु.८,७२,०००/- भूक्तानी भएको छ ।

प्रबन्धक र सो भन्दा माथीका अन्य पदाधिकारीहरूलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत रु.२,९१,७१,४५०/- भूक्तानी गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता तथा अन्य सेवा सुविधा निम्नानुसार रहेको छ ।

क्र.सं.	नाम	पद	पारिश्रमिक
१	श्री पवन कुमार खड्का	प्रमुख कार्यकारी अधिकृत	रु.४८,४५,९६८/-
२	श्री शिवनाथ पाण्डे	प्रमुख कार्यकारी अधिकृत (२०७७ कार्तिक मसान्त सम्म)	रु.५०,३२,८०२/- (रु.३१,५२,२७५/- को Severance Pay समेत गरि)

*बोनस ऐन अन्तर्गत प्राप्त हुने बोनस रकम समावेश नरहेको ।

२०. शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम :

कुनै पनि शेयरधनीले लाभांश वापतको रकम बुझिलिन बाँकी नरहेको ।

२१. दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण :

यस दफा अन्तर्गत उल्लेख गर्नु पर्ने त्यस्तो कुनै सम्पत्ति चालु वर्ष खरिद बिक्री भएको छैन ।

२२. दफा १७७ बमोजिम सम्बद्ध कम्पनी बीच भएको कारोबारको विवरण :

नरहेको ।

२३. कम्पनी ऐन २०६३, पहिलो संशोधन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा :

(अ) सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा:

कम्पनीले सम्पत्ति शुद्धिकरण निवारण ऐन, नियमावली, सम्पत्ती शुद्धिकरण तथा आतङ्ककारी कृयाकलापमा वित्तिय लगानी निवारण निर्देशिका र नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी इकाइको नियम तथा निर्देशनलाई निरन्तर परिपालना गर्दै आइरहेको छ । कम्पनीले

सम्पत्ती शुद्धिकरण सम्बन्धी उपलब्ध गराउनु पर्ने सूचना एवं जानकारी समेत सम्बन्धित निकायमा निरन्तर उपलब्ध गराईरहेको छ । यस तर्फ कम्पनी सदा सचेत रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

(आ) बीमा समितिबाट जारी भएको संस्थागत सुशासन सम्बन्धी निर्देशिका कार्यन्वयन गरि सो को पूर्णरूपमा परिपालना गर्दै आएको जानकारी गराउँदछौं ।

(इ) धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ (२) संग सम्बद्ध थप विवरणहरू :

कानुनी कारबाही सम्बन्धी विवरण: देहाय अनुसारको मुद्दा दायर भएको भए, मुद्दा दायर भएको मिति, विषय, मुद्दा दायर भएको संस्थापक वा संचालकको नाम र सम्भाव्य कानूनी उपचार सम्बन्धी विवरण समावेश गरिनुपर्ने:

- (क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए, नभएको ।
- (ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए, त्यस्तो कुनै जानकारी प्राप्त नभएको ।
- (ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए, त्यस्तो कुनै जानकारी प्राप्त नभएको ।

संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा

कम्पनीको शेयर सम्बन्धी सम्पूर्ण कार्य शेयर रजिष्ट्रार श्री एन.आई.सी. एशिया क्यापिटल लि., बबरमहलबाट भईरहेको छ । यस कम्पनीको शेयरको मूल्य र कारोबार खुला शेयर बजार सञ्चालनले विधिवत स्थापित स्टक एक्सचेन्ज मार्फत निर्धारण गर्दै आएको छ । यसप्रति व्यवस्थापनको धारणा तटस्थ रहेको छ ।

(ख) गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोबार शेयर संख्या र कारोबार दिन ।

त्रैमासको अन्त्य	अधिकतम शेयर मूल्य	न्यूनतम शेयर मूल्य	अन्त्यको मूल्य	जम्मा कारोबारको शेयर संख्या	जम्मा कारोबार भएको दिन
आश्विन	६१७	६०१	६०२	२४,५१७	६४
पौष	७६९	७४४	७४६	८४,६६७	६६
चैत्र	८५४	८३५	८३९	४३,५५४	६४
आसाढ	९३०	९२०	९२२	१५,९४८	६५

संचालक समिति यस कम्पनीलाई निरन्तर सहयोग र मार्ग निर्देशन गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ लि. र अन्य सम्बन्धित निकायहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । हामी सम्पूर्ण शेयरधनी र बीमित महानुभावहरूबाट कम्पनीलाई निरन्तर प्राप्त सहयोग, सदिच्छा र आत्मविश्वासका लागि पनि आभार व्यक्त गर्न चाहन्छौं । यस कम्पनीलाई नयाँ उचाईको सफलतामा पुऱ्याउन अविच्छिन्न लगनशिलता र मेहनत गर्नुहुने सम्पूर्ण बजार प्रतिनिधिहरू तथा कर्मचारीहरूलाई संचालक समिति धन्यवाद दिन चाहन्छ । कम्पनीको लेखा प्रणालीलाई उत्कृष्ट स्तरमा कायम राख्न सहयोग र मार्ग निर्देशन गर्नु हुने बीमाङ्गी, चार्टर्ड एकाउन्टेन्ट एवं लेखापरीक्षक महोदयहरूमा पनि हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं । हामी, संचालक समिति आम नेपाली जनसमुदायबाट भविष्यमा यस्तै प्रकारको निरन्तर सहयोग र सदिच्छाको अपेक्षा गर्दछौं ।

धन्यवाद ।

अध्यक्ष
संचालक समितिको तर्फबाट

MANAGEMENT



Standing left to right: Sumit Sinha, Suresh Raj Joshi, Santosh Silwal, Archana KC, Ashusen Tamang, Abhijeet KC, Bharat KC, Mona Chitrakar, Yagya Bahadur Rawat, Sandip Gautam, Bibek Dahal, Raju Rachal, Rajiv DC

TEAM



Sitting left to right: Meghendra Prakash Giri, Pawan Kumar Khadka, Narottam Dhakal, Jayandra Dongol

REGIONAL



Standing left to right: Tara Bahadur Dahal (State 1), Deopujan Prasad Tharu (State 2), Susil Chapagai (State 3), Narottam Dhakal (Sr. AGM), Min Bahadur G.C (State 4), Kiran Gautam (State 5), Saailesh Kumar Shrestha (Western Marketing Chief), Jagadish Prasad Bhatta (State 7)

MANAGERS



Surya life insurance

IN THE JOURNEY OF GROWTH AND INNOVATION

Adversity turned into an opportunity highlights the success of Surya Life Insurance for the fiscal year 2077/78. The pandemic had a substantial impact on the market in 2020. We witnessed the worst global recession triggering urgent response from government, corporations, insurers, and individuals all around the world. Also, this made us adapt to new systems of change in market dynamics, hybrid office culture, extended digitalization trends and services at the most. Nevertheless, our commitment to “growth and expansion” has never been compromised even in times when the unprecedented outbreak surged high. Surya Life’s team of professionals and veterans have dedicated themselves to deliver extensive product offerings with innovative solutions to minimize risks through and through.

We are connected online and have been answering the call of duty to our clients all over-all the time. Here comes the new generation of Surya Life who have learnt to embrace the ever growing digital culture. We now remain just a click away from answering the customers' needs any time anywhere. People can reach Surya Life through mobile app or Social media including a chat bot. This surely has brought us together as a community.

Our purpose is to work with individuals to help them turn their desires into reality. Moreover, in response to the fluctuating economy, Surya Life has been proactive in answering to the people’s requirements through meaningful engagement and innovation.

It is astonishing to witness the rapid growth in Digital Interactions. The offline-to-online service transition, which would have taken years otherwise, has been accomplished within just a couple of months. Now with the Internet on our side, we remain connected with everyone across the country.

No matter the pandemic, or the lockdown, we at Surya have leaped for a 45.05% growth and continue to prioritize customer satisfaction and maximize the engagement of agents, policy holders, staffs and other stakeholder now and in future.



Surya life in the palm of your hands

DIGITAL TRENDS



MOBILE APPLICATION:

The mobile app guides on policy details, purchase policies, premium calculation, and more to help our client meet their needs. Mobile app is available on both IOS and Android. We have been at prominence of embracing mobile based application.

GATEWAY TO DIGITAL PAYMENTS

Digital payments kept economies afloat while keeping customers safe during the coronavirus outbreak. Surya Life has supplied several digital payment gateways to its valued consumers for payment transactions. The use of digital payment methods has risen dramatically in response to demand. Our online payment partners include eSewa, Khalti, Imepay, Connect IPS, and others.



ONLINE POLICY PURCHASE

You can acquire and generate insurance policies via our online portal with a simple policy application. Surya Life offers an online platform to assist you in selecting an insurance plan and purchasing the coverage you require. An automated policy generation service for up to \$3,000,000 in sum assured with a simple method to cover life risk at your leisure.

With customer centric technologies, Surya Life Insurance is updating to the new ways of innovation to evolve on the massive transformation the insurance businesses is at present years.

१ करोड को
बीमा

प्रति महिना

रु १२ सय * मा

सूर्या सुरक्षा
कवच

Apply Online

CORPORATE SOCIAL RESPONSIBILITY

The effort to contribute to holistic development of community, we at Surya Life have more to do with adding values to lives in community apart from financial growth and expansion for our stakeholders. Based on the concept of Corporate Social Responsibility (CSR) we are engaged in nurturing the social and environmental factors that are affected by a business we operate.

With the effects of pandemic outbreak creating substantial impact in people’s lives, Surya Life has been actively involved in providing relief through donation. Our contribution are bridged through needful research of the community and meaningful interactions within.

Our CSR initiatives commits to give life to the philosophy “Happiness for all” by serving dynamic needs of the community and economy.

On the occasion of Shivratri, Surya Life Insurance organized a free health camp in Pashupati area in collaboration with Health Service Nepal to help the devotees. Emergency health services including , free dental check-up, health check-up and medicines distribution and ambulance service were provided to the devotees. In addition to distribution of water and juice, a blood donation program was also conducted in collaboration with Nepal Red Cross Society.



Contribution Towards The Nation

Surya Life not only helps its beneficiaries financially at times of any unforeseen life events, but it is our mission to create resources and means for overall economic development. We have branched to multiple remote locations to reach out to those in need and thus in the process, we have been contributing towards lowering unemployment rates by empowering our workforce. There is benefit of individual wealth accumulation and at the same time, claim payments that we underwrite have positively aided many families in their wellbeing and sustaining livelihood.

Here at Surya Life, we have worked not only to ease your life but also to boost the overall economy. This ultimately leads to the increment in the Gross Domestic Product (GDP) of a nation.

Our contributions in figures

Direct and Indirect employment creation:

Particulars	Figures
No of employee	323
No of agent	46609
Total	46932

Risk coverage:	
No of Life Assured	1,053,069

TDS on Salary (including SST)	21,134,451
TDS on Commission and Incentive	129,142,045
TDS on Dividend	11,279,513
TDS on Rent	3,153,241
TDS on Other	2,140,210
Total	166,849,460

Revenue payment to the government

Particulars	Figures
Advance Tax	159,361,797
Service Charge to Regulator	42,979,764
Total	202,341,561



3RD EMERGING ASIA INSURANCE AWARD 2021

WINNER IN 3 CATEGORIES

- OUTSTANDING PERFORMANCE IN THE LIFE INSURANCE INDUSTRY OF NEPAL
- MOST EFFECTIVE ADAPTATION OF TECHNOLOGY
- BEST STRATEGIES IN INSURANCE SPREADING IN NEPAL INSURANCE INDUSTRY



वित्तीय विवरण

Financial Statements

K.J. & ASSOCIATES

Chartered Accountants

9 Pulchowk, Lalitpur

INDEPENDENT AUDITOR'S REPORT

TO THE SHAREHOLDERS OF SURYA LIFE INSURANCE COMPANY LIMITED

Report on the Audit of Financial Statements

Opinion

We have audited the accompanying financial statement of Surya Life Insurance Company Limited (hereafter referred to as "SLICL" or "the Company") which comprises of Statement of Financial Position as on Ashadh 31, 2078 (July 15, 2021), the Statement of Comprehensive Income, Statement of Changes in Equity and Statement of Cash Flows for the year ended Ashadh 31, 2078 (July 15, 2021) and Notes to the financial statement, including a summary of significant accounting policies and other explanatory notes (hereafter referred to as "the financial statements").

In our opinion, the accompanying financial statements with the notes attached and except for the effect of matter 1-2 below on financial statements present fairly, in all material respect, the financial position of the company as at Ashadh 31, 2078 (July 15, 2021) and its financial performance, the Statement of Other Comprehensive Income, the Statement of Changes in Equity and the Statement of Cash Flow statement for the year then ended in accordance with the Nepal Financial Reporting Standards (NFRS).

1. Outstanding claim has been provided at 115% which is based on regulatory requirement rather than in compliance with NFRS.
2. A catastrophic reserve equal to 10% of the regulatory profit is appropriated rather than of Net Profit of Financial statements prepared as per Nepal Financial Reporting Standards (NFRS).

Basis for Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the Auditor's Responsibilities for the Audit of the financial Statements section of our report. We are independent of the Company in accordance with the ICAN's Handbook of The Code of Ethics for Professional Accountants together with the ethical requirements that are relevant to our audit of the financial statements, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements and the ICAN's Handbook of the Code of Ethics for professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our audit opinion on the financial statements.



Key Audit Matters

Key audit matters are those matters that in our professional judgment, were of most significance in our audit of the consolidated and separate financial statements of the current period. These matters were addressed in the context of our audit of the financial statements as whole, and in forming our reportable key audit matters were not identified during our audit.

Information Other than the financial Statements and Auditor's Report Thereon

The Company's Management is responsible for the preparation of the other information. The other information comprises the information included in the annual report but does not include the financial statements and our auditor's report thereon.

The annual report is expected to be made available for our review after the date of this auditor's report. Our opinion on the financial statements, our responsibility is to read the other information identified above when it becomes available and in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained during the courses of our audit or otherwise appears to be materially misstated. When we read the annual report, if we conclude that there is material misstatement, there in, we are required to request management and those charged with governance the material misstatement.



Responsibilities of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with NFRS, and for such internal controls as management determines is necessary to enable the preparation of financial statement that are free from material misstatements, whether due to fraud or error. In preparing the financial statements, management is responsible for assessing the Company's ability to continue as a going concern disclosing, as applicable unless management either intendeds to liquidate the Company or to cease operations, or has no realistic alternative but to do so. Those charged with governance are responsible for overseeing the Company's financial reporting process.

Auditor's Responsibility for the Audit of the Financial Statements



Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatements, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSA's will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As a part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the process. We also:

- Identified and assessed the risk of material misstatement of the financial statements whether due to fraud or error, designed and performed audit procedures responsive to those risks, and obtained audit evidence that is sufficient and appropriate to provide an opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than one resulting from error, as fraud may involve collusion, forgery, intentional omission, misrepresentations, or the override of internal control.
- Obtained an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances but not for the purpose of expressing an opinion of the effectiveness of internal controls.
- Concluded an appropriateness of the management use of the going concern basis of accounting and, based on audit evidence obtained whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Company's ability to continue as a going concern. If we concluded that a material uncertainty exists, we were required to draw attention in our auditors report's to the related disclosures were inadequate, to modify our opinion. Our conclusions were based on the audit evidence obtained up to the date of our auditor's report. However, further events or conditions may cause the company to cease to continue as a going concern.
- Evaluated the appropriateness of accounting polices used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Evaluated the overall presentation, structure, and content of the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.
- Obtained sufficient appropriate audit evidence regarding the financial information of the entity or business activities to express an opinion on the financial statement. We remain solely responsible for our audit opinion.
- We communicated with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant deficiencies in internal control that we identify during our audit.
- We also provided those charged with the governance with a statement that we have complied with relevant ethical requirements regarding independent, and communicated with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related standards.

From the matters communicated with those charged with governance, we determine those matters that were of most significance in the audit of the consolidated financial statements of current period and are therefore the key audit matters. We describe these matters in our auditor's report unless law or regulation precludes public disclosure about the matter or when in extremely rare circumstances, we determine that a matter should not be communicated in our report because the adverse consequences of doing so would reasonably be expected to outweigh the public interest benefits of such communication.

Report on other legal and regulatory requirement

On examination of the financial statement as aforesaid, we report that:

- We have obtained information and explanations asked for, which, to the best of our knowledge and belief, were necessary for the purpose of our audit.
- Proper books of account as required by prevailing law have been kept by the Company.
- To the best of our information and explanations given to us and from our examination of the books of accounts of the company, we have not come across the causes where the board of directors or any members thereof or any employee of the company has acted contrary to the provision of the law relating to accounts or caused loss or damage to the company deliberately.
- We did not come across any fraudulent causes causing fundamental effect relating to the company except mentioned in the management letter.
- Company's life assurance fund and other special reserves are as per prescribed provisions.
- As per information obtained, company has not conducted any kind of other business except approved life insurance business.
- To the best of our information, Company is able to meet its long term liabilities from its assets.


Jagdish Khadka, FCA
Partner



K.J. & Associates
Chartered Accountants

Place: Lalitpur, Nepal

Date: 13th September 2022

UDIN: 220913CA00687qEddw

Annexure I
NFRSs based Financial Statements
Surya Life Insurance Company Limited
Statement of Financial Position
As At Ashadh 31, 2078 (15th July, 2021)

Fig. in NPR

	Notes	Current Year	Previous Year
Assets			
Intangible Assets	4	1,343,769	1,260,407
Property, Plant and Equipment	5	62,210,684	73,160,824
Investment Properties	6	-	-
Deferred Tax Assets	7	240,782,083	242,233,299
Investment in Subsidiaries	8	-	-
Investment in Associates	9	-	-
Investments	10	9,585,087,233	8,825,548,064
Loans	11	1,399,049,782	891,332,957
Reinsurance Assets	12	-	-
Current Tax Assets (Net)	21	529,664,708	370,302,911
Insurance Receivables	13	86,178,757	6,457,736
Other Assets	14	43,987,488	185,772,419
Other Financial Assets	15	315,577,148	89,026,546
Cash and Cash Equivalents	16	2,234,475,823	689,287,146
Total Assets		14,498,357,474	11,374,382,312
Equity & Liabilities			
Equity			
Share Capital	17 (a)	2,262,894,500	2,155,137,600
Share Application Money Pending Allotment	17 (b)	-	-
Share Premium	17 (c)	37,201,855	68,304,998
Catastrophe Reserves	17 (d)	147,673,895	119,327,610
Retained Earnings	17 (e)	572,409,908	501,042,931
Other Equity	17 (f)	262,592,393	262,933,048
Total Equity		3,282,772,552	3,106,746,189
Liabilities			
Provisions	18	104,272,882	66,083,678
Gross Insurance Contract Liabilities	19	10,708,702,430	7,747,201,306
Deferred Tax Liabilities	7	-	-
Insurance Payables	20	6,342	25,026,117
Current Tax Liabilities (Net)	21	-	-
Borrowings	22	-	-
Other Financial Liabilities	23	244,945,156	295,018,649
Other Liabilities	24	157,658,113	134,306,370
Total Liabilities		11,215,584,923	8,267,636,122
Total Equity and Liabilities		14,498,357,474	11,374,382,312

The accompanying notes form an integral part of these Financial Statements.

As per our report of even date attached

Sumit Sinha
Finance DepartmentPawan Kumar Khadka
CEOKeshab Prasad Bhattarai
ChairmanCA Jagdish Khadka
Partner
K.J & Associates
Chartered AccountantsHemanta Nahata
DirectorBishal Agrawal
DirectorVivek Jha
DirectorChudamani Devkota
DirectorBirendra Babu Shrestha
DirectorKriti Tibrewal
DirectorKathmandu, Nepal
Date: 11th Sep 2022

Surya Life Insurance Company Limited
Statement of Profit or Loss
For The Year Ended Ashadh 31, 2078
(For The Year Ended July 15, 2021)

Fig. in NPR

	Notes	Current Year	Previous Year
Income:			
Gross Earned Premiums	25	4,328,369,789	2,962,074,732
Premiums Ceded	26	(87,229,516)	(70,653,391)
Net Earned Premiums	27	4,241,140,274	2,891,421,341
Commission Income	28	33,578,418	8,963,174
Investment Income	29	1,190,578,918	874,249,471
Net Gains/ (Losses) on Fair Value Changes	30	-	-
Net Realised Gains/ (Losses)	31	-	-
Other Income	32	(208,537)	24,815,402
Total Income		5,465,089,072	3,799,449,389
Expenses:			
Gross Benefits and Claims Paid	33	958,078,296	449,588,149
Claims Ceded	34	(91,073,253)	(51,116,927)
Gross Change in Contract Liabilities	35	3,071,331,395	2,113,211,224
Change in Contract Liabilities Ceded to Reinsurers	35	-	-
Net Benefits and Claims Paid		3,938,336,438	2,511,682,446
Commission Expenses	36	483,588,591	349,164,386
Service Fees	37	41,463,524	28,480,397
Employee Benefits Expenses	38	297,501,860	259,631,521
Depreciation and Amortization Expenses	39	11,481,989	12,084,351
Impairment Losses	40	(223,504)	-
Other Expenses	41	399,381,451	317,578,204
Finance Cost	42	2,345,127	3,271,469
Total Expenses		5,173,875,474	3,481,892,774
Net Profit/(Loss) For The Year Before Share of Net Profits of Associates Accounted for Using Equity Method and Tax		291,213,598	317,556,615
Share of Net Profit of Associates accounted using Equity Method	9	-	-
Profit Before Tax		291,213,598	317,556,615
Income Tax Expense	43	7,022,462	(10,755,453)
Net Profit/ (Loss) For The Year		284,191,136	328,312,068
Earning Per Share			
Basic EPS		13.13	18.14
Diluted EPS		13.13	18.14

The accompanying notes form an integral part of these Financial Statements.

As per our report of even date attached

Sumit Sinha
Finance Department

Pawan Kumar Khadka
CEO

Keshab Prasad Bhattarai
Chairman

CA Jagdish Khadka
Partner
K.J & Associates
Chartered Accountants

Hemanta Nahata
Director

Bishal Agrawal
Director

Vivek Jha
Director

Chudamani Devkota
Director

Birendra Babu Shrestha
Director

Kriti Tibrewal
Director

Kathmandu, Nepal
Date: 11th Sep 2022

Surya Life Insurance Company Limited
Statement of Other Comprehensive Income
For The Year Ended Ashadh 31, 2078
(For The Year Ended July 15, 2021)

Fig. in NPR

	Current Year	Previous Year
Net Profit/ (Loss) For The Year	284,191,136	328,312,068
Other Comprehensive Income		
a) Items that are or may be Reclassified to Profit or Loss		
Changes in Fair Value of FVOCI Debt Instruments		
Cash Flow Hedge - Effective Portion of Changes in Fair Value		
Exchange differences on translation of Foreign Operation		
Share of other comprehensive income of associates accounted for using the equity method		
Income Tax Relating to Above Items		
Reclassified to Profit or Loss		
b) Items that will not be Reclassified to Profit or Loss		
Changes in fair value of FVOCI Equity Instruments	17,030,855	(31,129,806)
Revaluation of Property, Plant and Equipment/ Intangible Assets	-	-
Remeasurement of Post-Employment Benefit Obligations	(26,709,524)	557,365
Share of other comprehensive income of associates accounted for using the equity method	-	-
Income Tax Relating to Above Items	2,419,667	7,643,110
Total Other Comprehensive Income For the Year, Net of Tax	(7,259,002)	(22,929,331)
Total Comprehensive Income For the Year, Net of Tax	276,932,134	305,382,738

The accompanying notes form an integral part of these Financial Statements.

As per our report of even date attached

Sumit Sinha
Finance Department

Pawan Kumar Khadka
CEO

Keshab Prasad Bhattarai
Chairman

CA Jagdish Khadka
Partner
K.J & Associates
Chartered Accountants

Hemanta Nahata
Director

Bishal Agrawal
Director

Vivek Jha
Director

Chudamani Devkota
Director

Birendra Babu Shrestha
Director

Kriti Tibrewal
Director

Kathmandu, Nepal
Date: 11th Sep 2022

Surya Life Insurance Company Limited
Statement of Cash Flows
For The Year Ended Ashadh 31, 2018
(For The Year Ended July 15, 2021)

Fig. in NPR

	Current Year	Previous Year
Cash Flow From Operating Activities:		
Cash Received		
Gross Premium Received	4,233,581,880	2,918,693,104
Commission Received	33,578,418	8,963,174
Claim Recovery Received from Reinsurers	55,647,521	57,968,893
Realised Foreign Exchange Income other than on Cash and Cash Equivalents	-	-
Others (to be specified)	-	-
Cash Paid		
Gross Benefits and Claims Paid	(958,078,296.19)	(449,588,149)
Reinsurance Premium Paid	(112,249,290.64)	(45,627,274)
Commission Paid	(483,588,591.35)	(349,164,386)
Service Fees Paid	(28,311,698.89)	(24,748,983)
Employee Benefits Expenses Paid	(264,388,578.88)	(251,893,740)
Other Expenses Paid	(454,938,118)	(91,305,558)
Others (to be specified)		
Income Tax Paid	(159,361,797)	(117,773,089)
Net Cash Flow From Operating Activities [1]	1,861,891,447	1,655,523,993
Cash Flow From Investing Activities		
Acquisitions of Intangible Assets	(680,260)	(994,642)
Proceeds From Sale of Intangible Assets	-	-
Acquisitions of Investment Properties	-	-
Proceeds From Sale of Investment Properties	-	-
Rental Income Received	-	-
Acquisitions of Property, Plant & Equipment	(13,378,086)	(18,383,400)
Proceeds From Sale of Property, Plant & Equipment	18,028,300	950,000
Payment for acquisition of Subsidiaries/ Investment in Subsidiaries	-	-
Investment in Associates	-	-
Receipts from Sale of Investments in Subsidiaries	-	-
Receipts from Sale of Investments in Associates	-	-
Purchase of Equity Instruments	(666,735,344)	(57,041,299)
Proceeds from Sale of Equity Instruments	516,645,566	164,714,074
Purchase of Mutual Funds	(30,066,700)	-
Proceeds from Sale of Mutual Funds	15,199,851	6,903,832
Purchase of Preference Shares	-	-
Proceeds from Sale of Preference Shares	-	-
Purchase of Debentures	(442,379,000)	(1,082,159,000)
Proceeds from Sale of Debentures	21,621,000	-
Purchase of Bonds	-	-
Proceeds from Sale of Bonds	-	-
Investments in Deposits	(5,713,000,000)	(5,816,200,000)
Maturity of Deposits	5,543,600,000	4,002,000,000
Proceeds from Finance Lease	-	-
Loans Paid	(507,381,136)	(323,598,392)
Proceeds from Loans	-	-
Interest Income Received	1,060,963,786	783,575,521
Dividend Received	2,304,089	6,767,602
Others (to be specified)		
Total Cash Flow From Investing Activities [2]	(195,257,934)	(2,333,465,704)

Cash Flow From Financing Activities		
Interest Paid	(2,345,127)	(3,271,469)
Proceeds From Borrowings		
Repayment of Borrowings		
Payment of Finance Lease		
Proceeds From Issue of Share Capital	-	924,611,455
Share Issuance Cost Paid		
Dividend Paid	(113,144,725)	-
Dividend Distribution Tax Paid	(5,954,986)	-
Others (to be Specified)		
Total Cash Flow From Financing Activities [3]	(121,444,837)	921,339,986
Net Increase/(Decrease) In Cash & Cash Equivalents [1+2+3]	1,545,188,676	243,398,275
Cash & Cash Equivalents At Beginning of The Year/Period	689,287,146	445,888,871
Effect of Exchange Rate Changes on Cash and Cash Equivalents		
Cash & Cash Equivalents At End of The Year/Period	2,234,475,823	689,287,146
Components of Cash & Cash Equivalents		
Cash In Hand		
Cheques In Hand		
Term Deposit with Banks (with initial maturity upto 3 months)		
Balance With Banks		

The accompanying notes form an integral part of these Financial Statements.

As per our report of even date attached

Sumit Sinha
Finance Department

Pawan Kumar Khadka
CEO

Keshab Prasad Bhattarai
Chairman

CA Jagdish Khadka
Partner
K.J & Associates
Chartered Accountants

Hemanta Nahata
Director

Bishal Agrawal
Director

Vivek Jha
Director

Chudamani Devkota
Director

Birendra Babu Shrestha
Director

Kriti Tibrewal
Director

Kathmandu, Nepal
Date: 11th Sep 2022

Surya Life Insurance Company Limited
 Statement of Changes In Equity
 For The Year Ended Ashadh 31, 2078
 (For The Year Ended July 15, 2021)

Fig. in NPR

Previous Year	Ordinary Share Capital	Preference Shares	Share Application Money Pending Allotment	Share Premium	Catastrophe Reserves	Retained Earnings	Capital Reserves	Regulatory Reserves	Fair Value Reserves	Actuarial Reserves	Revaluation Reserves	Cash Flow Hedge Reserves	Other Reserves	Total
Balance as at Shrawan 1, 2076	1,267,728,000	-	-	31,103,143	85,764,606	215,565,595	-	18,416,499	5,452,893	36,473	-	-	220,792,457	1,844,859,166
Prior period adjustment														
Restated Balance as at Shrawan 1, 2076														
Profit/(Loss) For the Year						328,312,068								328,312,068
Other Comprehensive Income for the Year, Net of Tax														
i) Changes in Fair Value of FVOCI Debt Instruments														
ii) Gains/(Losses) on Cash Flow Hedge														
iii) Exchange differences on translation of Foreign Operation														
iv) Changes in fair value of FVOCI Equity Instruments						12,169,114			(32,474,190)					(20,305,076)
v) Revaluation of Property, Plant and Equipment/ Intangible Assets														
vi) Remeasurement of Post-Employment Benefit Obligations						(33,563,004)				418,024				418,024
Transfer to Reserves/ Funds						(21,440,842)							21,440,842	
Transfer of Deferred Tax Reserves														
Transfer of Depreciation on Revaluation of Property, Plant and Equipment														
Transfer on Disposal of Property, Plant and Equipment														
Transfer on Disposal of Equity Instruments Measured at FVOCI														
Transfer to Insurance Contract Liabilities									29,236,771	(376,221)				28,860,550
Share Issuance Costs														
Contribution by/ Distribution to the owners of the Company														
i) Bonus Share Issued														
ii) Share Issue	887,409,600			37,201,855										924,611,455
iii) Cash Dividend														
iv) Dividend Distribution Tax														
v) Others (to be Specified)														
iv) Dividend Distribution Tax														
v) Others (To be specified)														
Balance as at Ashadh 31, 2077	2,155,137,600	-	-	68,304,998	119,327,610	500,042,931	-	18,416,499	2,204,374	78,276	-	-	242,233,299	3,106,746,187

Current Year

	Share Capital	Preference Shares	Share Application Money Fending Allotment	Share Premium	Catastrophe Reserves	Retained Earnings	Capital Reserves	Regulatory Reserves	Fair Value Reserves	Actuarial Reserves	Revaluation Reserves	Cash Flow Hedge Reserves	Other Reserves	Total
Balance as at Shrawan 1, 2077	2,155,137,600	-	-	68,304,998	119,327,610	501,042,931	-	18,416,499	2,204,974	78,276	-	-	242,233,299	3,106,746,187
Prior period adjustment														
Restated Balance as at Shrawan 1, 2077														
Profit/(Loss) For the Year						284,191,136								284,191,136
Other Comprehensive Income for the Year, Net of Tax														
i) Changes in Fair Value of FVOCI Debt Instruments														
ii) Gains/ (Losses) on Cash Flow Hedge														
iii) Exchange differences on translation of Foreign Operation														
iv) Changes in fair value of FVOCI Equity Instruments														
v) Revaluation of Property, Plant and Equipment/ Intangible Assets						12,686,312			3,318,407					15,924,719
vi) Remeasurement of Post-Employment Benefit Obligations														
Transfer to Reserves/ Funds					28,346,285	(31,126,219)		2,781,934		(20,032,143)			(1,451,216)	(20,032,143)
Transfer of Deferred Tax Reserves														
Transfer of Depreciation on Revaluation of Property, Plant Equipment						1,451,216								
Transfer on Disposal of Property, Plant and Equipment														
Transfer on Disposal of Equity Instruments Measured at FVOCI														
Transfer to Insurance Contract Liabilities									(2,986,566)	18,028,929				15,042,362
Share Issuance Costs														
Contribution by/ Distribution to the owners of the Company	107,756,900													
i) Bonus Share Issued				(31,103,143)										
ii) Share Issue														
iii) Cash Dividend														
iv) Dividend Distribution Tax														
v) Others (to be Specified)														
iv) Dividend Distribution Tax														
v) Others (To be specified)														
Balance as at Ashadh 31, 2078	2,62,894,500	-	-	37,201,855	147,675,895	572,409,908	-	21,196,433	2,536,815	(1,924,938)	-	-	240,782,084	3,282,772,551

The accompanying notes form an integral part of these Financial Statements.

As per our report of even date attached

 Sumit Saha
Finance Department

 Pawan Kumar Khadka
CEO

 Keshab Prasad Bhattarai
Chairman

 CA Jagdish Khadka
Partner
KJ & Associates
Chartered Accountants

 Hemanta Nahata
Director

 Bishai Agrawal
Director

 Vivek Jha
Director

 Chudamani Devkota
Director

 Brendra Babu Shrestha
Director

 Kriti Tibrewal
Director

 Kathmandu, Nepal
Date: 11th Sep 2022

Surya Life Insurance Company Limited
Statement of Distributable Profit or Loss
For The Year Ended Ashadh 31, 2078
(For The Year Ended July 15, 2021)

Fig. in NPR

	Current Year	Previous Year
Opening Balance in Retained Earnings	501,042,931	215,565,595
Net profit or (loss) as per statement of profit or loss	284,191,136	328,312,068
Appropriations:		
i) Transfer to Catastrophe Reserves	(28,346,285)	(33,563,004)
ii) Transfer to Capital Reserves	-	-
iii) Transfer to Regulatory Reserves	(2,781,934)	-
iv) Transfer to Fair Value Reserves	-	-
v) Transfer of Deferred Tax Reserves	1,451,216	(21,440,842)
vi) Others (to be Specified)		
- Transfer on Disposal of FVTOCI	12,606,312	12,169,114
- Lease Equalisation on application of NAS 17	-	-
Less:		
i) Unrealised Gain on fluctuation of Foreign Exchange Currency		
ii) Unrealised Income on unwinding of Financial Assets		
iii) Actuarial Reserve	-	-
iv) Goodwill Recognised	-	-
v) Others (to be Specified)	(195,753,468)	-
Total Distributable Profits	572,409,908	501,042,931

The accompanying notes form an integral part of these Financial Statements.

As per our report of even date attached

Sumit Sinha
Finance Department

Pawan Kumar Khadka
CEO

Keshab Prasad Bhattarai
Chairman

CA Jagdish Khadka
Partner
K.J & Associates
Chartered Accountants

Hemanta Nahata
Director

Bishal Agrawal
Director

Vivek Jha
Director

Chudamani Devkota
Director

Birendra Babu Shrestha
Director

Kriti Tibrewal
Director

Kathmandu, Nepal
Date: 11th Sep 2022

Surya Life Insurance Company Limited**Notes to the Financial Statements for the year ended Ashadh 31, 2078 (July 15, 2021)****1 General Information**

Surya Life Insurance Company Limited (herein after referred to as the 'Company') was incorporated on 2064/03/18 and operated as life insurance company after obtaining license on 2064/12/06 under the Insurance Act 2049.

The registered office of the Company is located at Biratnagar-9, Moarang . The Company's shares are listed on Nepal Stock Exchange Limited with the script 'SLICL' .

The financial statements are approved for issue by the Company's Board of Directors on 10th Sep 2022.

2 Basis of Preparation**(a) Statement of Compliance**

The Financial Statements have been prepared in accordance with the Nepal Financial Reporting Standards (NFRS) issued by the Nepal Acc

(b) Basis of Measurement

The Financial Statements have been prepared on the historical cost basis except for following Assets & Liabilities which have been measured at Fair Value amount:

- i. Certain Financial Assets & Liabilities which are required to be measured at fair value
- ii. Defined Employee Benefits
- iii. Insurance Contract Liabilities which are required to be determined using actuarial valuation for Liability Adequacy Test (LAT).

Historical cost is generally Fair Value of the consideration given in exchange for goods & services.

Fair value is the price that would be received to sell an asset or paid to transfer a liability in an orderly transaction between market participants at the measurement date, regardless of whether that price is directly observable or estimated using another valuation technique.

In addition, for Financial Reporting purposes, Fair Value measurements are categorized into Level 1, or 2, or 3 based on the degree to which the inputs to the Fair Value measurements are observable & the significance of the inputs to the Fair Value measurement in its entirety, which are described as follows:

- Level 1 - Inputs are quoted prices (unadjusted) in active markets for identical Assets or Liabilities that the entity can access at the measurement date;
- Level 2 - Inputs are inputs, other than quoted prices included within Level 1, that are observable for the Asset or Liability, either directly or indirectly; and
- Level 3 - Inputs are unobservable inputs for the Asset or Liability.

(c) Use of Estimates

The preparation of these Financial Statements in conformity with NFRS requires management to make estimates, judgements and assumptions. These estimates, judgments and assumptions affect the reported balances of Assets & Liabilities, disclosures relating to Contingent Liabilities as at the date of the Financial Statements and the reported amounts of Income & Expenses for the years presented. Actual results may differ from these estimates. Estimates and underlying assumptions are reviewed on an ongoing basis. Changes in estimates are reflected in the Financial Statements in the period in which changes are made and, if material, their effects are disclosed in the Notes to the financial statements.

(d) Functional and Presentation Currency

These Financial Statements are presented in Nepalese Rupees (NPR) which is the Company's functional currency. All financial information presented in NPR has been rounded to the nearest rupee except where indicated otherwise.

(e) Going Concern

The financial statements are prepared on a going concern basis. The Board of Directors have considered a wide range of information relating to present and future conditions, including future projections of profitability, cash flows and capital resources while assessing the going concern basis. Furthermore, Board is not aware of any material uncertainties that may cast significant doubt upon Company's ability to continue as a going concern and they do not intend either to liquidate or to cease operations of it.

Notes to the Financial Statements (Continued...)
(f) Changes in Accounting Policies

Accounting policies are the specific principles, bases, conventions, rules and practices applied by the Company in preparing and presenting financial statements. The Company is permitted to change an accounting policy only if the change is required by a standard or interpretation; or results in the financial statements providing reliable and more relevant information about the effects of transactions, other events or conditions on the entity's financial position, financial performance, or cash flows.

3 Significant Accounting Policies

This note provides a list of the significant policies adopted in the preparation of these Financial Statements.

(a) Property, Plant and Equipment (PPE)
i) Recognition

Freehold land is carried at historical cost and other items of property, plant and equipment are stated at cost of acquisition or construction less accumulated depreciation when, it is probable that future economic benefits associated with the item will flow to the Company and it can be used for more than one year and the cost can be measured reliably.

Subsequent costs are included in the asset's carrying amount or recognised as a separate asset, as appropriate, only when it meets the recognition criteria as mentioned above. The carrying amount of any component accounted for as a separate asset is derecognised when replaced. All other repairs and maintenance are charged to profit or loss during the reporting period in which they are incurred.

ii) Depreciation

Depreciation on Property, Plant and Equipment other than Freehold Land i.e. the Company's Freehold Building, Plant & Machinery, Vehicles & Other Assets is provided on "Straight Line Method (SLM)" based on Useful Life estimated by technical expert of the management.

The Assets Useful Life/ Rate of Depreciation and Residual Values are reviewed at the Reporting date and the effect of any changes in estimates are accounted for on a prospective basis.

Useful Life of Property, Plant and Equipment based on SLM/ DBM is categorised as stated below:

List of Asset Categories	Useful Life (In Years)	Residual Value
Land	Not Applicable	Not Applicable
Buildings	Not Available	5%
Leasehold Improvement	Lower of 5 Years or Lease Period	5%
Furniture & Fixtures	10	5%
Computers and IT Equipments	5	5%
Office Equipment	5	5%
Vehicles	10	5%
Other Assets	5	5%

iv) Derecognition

An item of Property, Plant and Equipment is derecognized upon disposal or when no Future Economic Benefits are expected to arise from the continued use of the Asset. Any Gain or Loss arising on the disposal or retirement of an item of Property, Plant and Equipment is determined as the difference between the sales proceeds and the carrying amount of the Asset and is recognized in the Statement of Profit or Loss.

v) Impairment of Assets

Assets are tested for impairment whenever events or changes in circumstances indicate that the carrying amount may not be recoverable. An impairment loss is recognized for the amount by which the Asset's carrying amount exceeds its recoverable amount. The recoverable amount is higher of an asset's fair value less cost of disposal and value in use. Value in use is based on the estimated future cash flows, discounted to their present value using pre-tax discount rate that reflects current market assessments of the time value of money and risk specific to the assets. Assets that suffer an impairment are reviewed for possible reversal of the impairment at the end of each reporting period. In case of such reversal, the carrying amount of the asset is increased so as not to exceed the carrying amount that would have been determined had there been no impairment loss.

vi) Capital Work-In-Progress

These are expenses of capital nature directly incurred in the construction of buildings, major plant and machinery and system development which are to be capitalized. Capital Work in Progress would be transferred to the relevant asset when it is available for use. Capital Work in Progress is stated at cost less any accumulated impairment losses.

(b) Intangible Assets
i) Recognition

Intangible assets acquired separately are measured on initial recognition at cost. Following initial recognition, intangible assets are carried at cost less any accumulated amortization and any accumulated impairment losses. Internally generated intangibles, excluding capitalized development costs, are not capitalized and the related expenditure is reflected in Statement of profit or loss in the year in which the expenditure is incurred.

Subsequent expenditure on intangible assets is capitalized only when it increases the future economic benefits embodied in the specific asset to which it relates. All other expenditure is expensed as incurred.

ii) Amortization

The useful lives of intangible assets are assessed to be either finite or indefinite. An intangible asset shall be regarded as having an indefinite useful life when, based on an analysis of all of the relevant factors, there is no foreseeable limit to the period over which the asset is expected generate net cash inflow for the entity.

Amortisation is recognised in statement of profit or loss on straight line method (SLM) over the estimated useful life of the intangible assets, from the date that it is available for use since this most closely reflects the expected pattern of consumption of the future economic benefits embodied in the asset. The amortisation period and the amortisation method for an intangible asset with a finite useful life are reviewed at least at each financial year end. Changes in the expected useful life or the expected pattern of consumption of future economic benefits embodied in the asset are considered to modify the amortisation period or method, as appropriate, and are treated as changes in accounting estimates. The amortisation expense on intangible assets with finite lives is recognised in the statement of profit or loss.

Useful Life of Intangible Assets based on SLM is categorised as stated below:

List of Asset Categories	Useful Life (In Years)	Residual Value
Softwares	Lower of 3 years or License period	5%
Licenses	License Period	5%
Others (to be Specified)		

iii) Derecognition

An Intangible Asset is derecognised when no Future Economic Benefits are expected to arise from the continued use of the Asset. Any Gain or Loss arising on the derecognition is determined as the difference between the sales proceeds and the carrying amount of the Asset and is recognized in the Statement of Profit or Loss.

iv) Impairment of Assets

The Company assesses at each reporting date as to whether there is any indication that Intangible Assets may be impaired. If any such indication exists, the recoverable amount of an asset is estimated to determine the extent of impairment, if any. An impairment loss is recognised in the Statement of Profit or Loss to the extent, asset's carrying amount exceeds its recoverable amount. The recoverable amount is higher of an asset's fair value less cost of disposal and value in use. Value in use is based on the estimated future cash flows, discounted to their present value using pre-tax discount rate that reflects current market assessments of the time value of money and risk specific to the assets.

(c) Investment Properties
Cost Model:

Property that is held for rental income or for capital appreciation or both, is classified as investment property. Investment properties are measured initially at cost, including related transaction cost. It is subsequently carried at cost less accumulated depreciation. Subsequent expenditure is capitalised to the asset's carrying amount only when it is probable that future economic benefits associated with the expenditure will flow to the Company and the cost can be measured reliably. All other repairs and maintenance costs are expensed when incurred.

Land is carried at historical cost, however, buildings are depreciated over their estimated useful lives as mentioned above.

Investment properties are derecognised either when they have been disposed of, or when the investment property is permanently withdrawn from use and no future economic benefit is expected from its disposal. Any gains or losses on the retirement or disposal of an investment property are recognised in the statement of profit or loss in the year of retirement or disposal.

Transfers are made to (or from) investment property only when there is a change in use. For a transfer from investment property to PPE, the deemed cost for subsequent accounting is the fair value at the date of change in use. If PPE becomes an investment property, the Company accounts for such property in accordance with the policy stated under PPE up to the date of change in use.

The company does not hold investment properties as on year ended Ashadh 31, 2078 (July 15, 2021)

(d) Cash & Cash Equivalent

Cash & Cash Equivalents includes Cash In Hand, Cheques in Hand, Bank Balances and short term deposits with a maturity of three months or less.

(e) Financial Assets

i) Initial Recognition & Measurement

Financial Assets are recognized when, and only when, the Company becomes a party to the contractual provisions of the Financial Instrument. The Company determines the classification of its Financial Assets at initial recognition.

When Financial Assets are recognized initially, they are measured at Fair Value, plus, in the case of Financial Assets not at fair value through profit or loss, transaction costs that are attributable to the acquisition of the Financial Asset. Transaction costs of Financial Assets carried at Fair Value through Profit or Loss are expensed in the Statement of Profit or Loss.

ii) Subsequent Measurement

a) Financial Assets carried at Amortized Cost (AC)

A Financial Asset is measured at amortized cost if it is held within a business model whose objective is to hold the asset in order to collect contractual cash flows and the contractual terms of the Financial Asset give rise on specified dates to cash flows that are solely payments of principal and interest on the principal amount outstanding. Interest income in these financial assets is measured using effective interest rate method.

b) Financial Assets at Fair Value through Other Comprehensive Income (FVTOCI)

A Financial Asset is measured at FVTOCI if it is held within a business model whose objective is achieved by both collecting contractual cash flows and selling Financial Assets and the contractual terms of the Financial Asset give rise on specified dates to cash flows that are solely payments of principal and interest on the principal amount outstanding. These financial assets are measured at fair value and changes are taken to statement of other comprehensive income.

c) Financial Assets at Fair Value through Profit or Loss (FVTPL)

A Financial Asset which is not classified in any of the above categories are measured at FVTPL. These financial assets are measured at fair value and

iii) De-Recognition

A Financial Asset is derecognized only when the Company has transferred the rights to receive cash flows from the Financial Asset. Where the Company has transferred an Asset, the Company evaluates whether it has transferred substantially all risks and rewards of ownership of the Financial Asset. In such cases, the Financial Asset is derecognized. Where the Company has not transferred substantially all risks and rewards of ownership of the Financial Asset, the Financial Asset is not derecognized. Where the Company retains control of the Financial Asset, the Asset is continued to be recognized to the extent of continuing involvement in the Financial Asset.

iv) Impairment of Financial Assets

The Company assesses at each reporting date whether there is objective evidence that a financial asset or group of financial assets is impaired. A financial asset or a group of financial assets is deemed to be impaired if, there is objective evidence of impairment as a result of one or more events that has occurred since the initial recognition of the asset (an incurred 'loss event') and that loss event has an impact on the estimated future cash flows of the financial asset or the group of financial assets that can be reliably estimated. Evidence of impairment may include indications that a financial asset or a group of financial assets is experiencing significant financial difficulty, default or delinquency in interest or principal payments, the probability that they will enter bankruptcy or other financial reorganization and observable data indicating that there is a measurable decrease in the estimated future cash flows, such as changes in arrears or economic conditions that correlate with defaults.

Expected Credit Loss for Impairment of Financial Assets is applicable after implementation of NFRS 9

In accordance with NFRS 9 "Financial Instrument", the Company uses 'Expected Credit Loss' (ECL) Model, for evaluating impairment of Financial Assets other than those measured at Fair Value through Profit or Loss (FVTPL).

Expected Credit Losses are measured through a loss allowance at an amount equal to:

The 12-months Expected Credit Losses (Expected Credit Losses that result from those default events on the Financial Instrument that are possible within 12 months after the reporting date); or

Full Lifetime Expected Credit Losses (Expected Credit Losses that result from all possible default events over the life of the Financial Instrument)

For other assets, the Company uses 12 months Expected Credit Losses to provide for impairment loss where there is no significant increase in credit risk. If there is significant increase in credit risk Full Lifetime ECL is used.

(f) Financial Liabilities
i) Initial Recognition & Measurement

Financial Liabilities are recognized when, and only when, the Company becomes a party to the contractual provisions of the Financial Instrument. The Company determines the classification of its Financial Liabilities at initial recognition.

All Financial Liabilities are recognized initially at Fair Value, plus, in the case of Financial Liabilities not at fair value through profit or loss, transaction costs that are attributable to the issue of the Financial Liability.

ii) Subsequent Measurement

After initial recognition, Financial Liabilities are subsequently measured at amortized cost using the Effective Interest Method.

For trade and other payables maturing within one year from the date of Statement of Financial Position, the carrying amounts approximate Fair value due to short maturity of these instruments.

iii) De-Recognition

A Financial Liability is de-recognized when the obligation under the liability is discharged or cancelled or expires. When an existing Financial Liability is replaced by another from the same lender on substantially different terms, or the terms of an existing liability are substantially modified, such an exchange or modification is treated as a de-recognition of the original liability and the recognition of a new liability, and the difference in the respective carrying amounts is recognized in the Statement of Profit or Loss.

(g) Offsetting financial instruments

Financial assets and liabilities are offset and the net amount is reported in the Statement of Financial Position where there is legally enforceable right to offset the recognised amounts and there is an intention to settle on a net basis or realise the asset and settle the liability simultaneously. The legally enforceable right must not be contingent on future events and must be enforceable in the normal course of business and in the event of default, insolvency or bankruptcy of the Company or the counterparty.

(h) Reinsurance Assets

Reinsurance assets are the assets which are created against insurance contract liabilities of the amount which are recoverable from the reinsurer. These assets are created for the reinsurer's share of insurance contract liabilities.

A reinsurance asset is impaired if there is objective evidence, as a result of an event that occurred after the initial recognition of the reinsurance asset, that the Company may not receive all amounts due to it under the terms of the contract, and the event has a reliably measurable impact on the amount that the company will receive from the re-insurer. If a reinsurance asset is impaired, the company reduces the carrying amount accordingly and is recognized in statement of profit or loss.

(i) Equity

Financial Instruments issued by the Company are classified as Equity only to the extent that they do not meet the definition of a Financial Liability or Financial Asset.

(j) Reserves and Funds

i) Share Premium: If the Company issues share capital at premium it receives extra amount other than share capital such amount is transferred to share premium. The amount in share premium is allowed for distribution subject to provisions of company act & regulatory requirement.

ii) Catastrophe Reserves: The Company has allocated catastrophe reserve for the amount which is 10% of the distributable profit for the year as per Regulator's Directive.

iii) Fair Value Reserves: The Company has policy of creating fair value reserve equal to the amount of Fair Value Gain recognized in statement of other comprehensive income as per regulator's directive.

iv) Regulatory Reserves: Reserve created out of net profit in line with different circulars issued by Insurance Board.

v) Actuarial Reserves: Reserves against actuarial gain or loss on present value of defined benefit obligation resulting from, experience adjustments (the effects of differences between the previous actuarial assumptions and what has actually occurred); and the effects of changes in actuarial assumptions.

vi) Cashflow Hedge Reserves: Is the exposure to variability in cash flows that is attributable to a particular risk associated with all or a component of a recognized asset or liability or a highly probable forecast transaction, and could affect profit or loss. Reserve represent effective portion of the gain or loss on the hedging instrument recognized in other comprehensive income.

vii) Revaluation Reserves: Reserve created against revaluation gain on property, plant & equipments & intangible assets, other than the reversal of earlier revaluation losses charged to profit or loss.

viii) Other Reserves: Deferred Tax Reserve equal to the amount of Deferred Tax Assets is created out of prudence and Beema Samiti's Directives.

(k) Insurance Contract Liabilities

i) Provision for unearned premiums

Unearned premiums reserve represents the portion of the premium written in the year but relating to the unexpired term of coverage.

Change in reserve for unearned insurance premium represents the net portion of the gross written premium transferred to the unearned premium reserve during the year to cover the unexpired period of the policies.

ii) Outstanding claims provisions

Outstanding claims provisions are based on the estimated ultimate cost of all claims incurred but not settled at the statement of financial position date, whether reported or not, together with related claims handling costs.

iii) Unapportioned surplus

Unapportioned surplus where the amount are yet to be allocated or distributed to either policyholders or shareholders by the end of the financial period, and held within the insurance contract liabilities.

Liability adequacy

At each reporting date, the Company reviews its unexpired risk and a liability adequacy test is performed to determine whether there is any overall excess of expected claims and deferred acquisition costs over unearned premiums. The calculation uses current estimates of future contractual cash flows after taking account of the investment return expected to arise on assets relating to the relevant life insurance technical provisions. If these estimates show that the carrying amount of the unearned premiums is inadequate, the deficiency is recognized in the statement of profit or loss by setting up a provision for liability.

(l) Employee Benefits

i) Short Term Obligations

Liabilities for wages and salaries, including non-monetary benefits that are expected to be settled wholly within 12 months after the end of the period in which the employees render the related service are recognized in respect of employees' services up to the end of the reporting period and are measured at the amounts expected to be paid when the liabilities are settled. The liabilities are presented as current employee benefit obligations in the Statement of Financial Position.

ii) Post - Employment Benefits

- Defined Contribution Plan

The Company pays Provident Fund contributions to publicly administered Provident Funds as per local regulations. The Company has no further payment obligations once the contributions have been paid. The contributions are accounted for as defined contribution plans and the contribution are recognized as Employee Benefit Expense when they are due.

- Defined Benefit Plan

For Defined Benefit Plan, the cost of providing benefits is determined using the Projected Unit Credit Method, with Actuarial Valuations being carried out at each Statement of Financial Position. Actuarial Gains & Losses are recognized in the Other Comprehensive Income in the period in which they occur. Past service cost is recognized immediately to the extent that the benefits are already vested and otherwise is amortized on a Straight Line Basis over the average period until the benefits become vested. The retirement benefit obligation recognized in the Statement of Financial Position represents the present value of the defined benefit obligation as adjusted for unrecognized past service cost, as reduced by the Fair Value of plan Assets (If Any). Any Asset resulting from this calculation is limited to past service cost, plus the present value of available refunds and reductions in future

iii) Long Term Employee Benefits

The liabilities for un-availed earned leaves are not expected to be settled wholly within 12 months after the end of the period in which the employees render the related service. Leave Encashment has been computed using Actuarial Assumptions and these are measured at the present value of expected future payments to be made in respect of services provided by employees up to the end of the year using the Projected Unit Credit Method. The benefits are discounted using the market yields at the end of the year that have terms approximating to the terms of assumptions.

iv) Termination

Termination benefits are payable when employment is terminated by the Company before the normal retirement date, or when an employee accepts voluntary retirement in exchange of these benefits. The Company recognises termination benefits at the earlier of the following dates:

a) when the Company can no longer withdraw the offer of those benefits; and

b) when the entity recognises costs for a restructuring that is within the scope of NAS 37 and involves the payment of termination benefits.

The termination benefits are measured based on the number of employees expected to accept the offer in case of voluntary retirement scheme.

(m) Revenue Recognition**i) Gross Premium**

Gross premiums are recognised as soon as the amount of the premiums can be reliably measured. First premium is recognised from inception date. At the end of the financial year, all due premiums are accounted for to the extent that they can be reliably measured.

ii) Unearned Premium Reserves

Unearned premiums are those proportions of premiums written in a year that relate to periods of risk after the reporting date. Unearned premiums are calculated on a pro rata basis. The proportion attributable to subsequent periods is deferred as a provision for unearned premiums.

iii) Premiums on Reinsurance Accepted

Premium on reinsurance accepted comprise the total premiums payable for the whole cover provided by contracts entered into the period and are recognized on the date on which the policy incepts. Premiums include any adjustments arising in the accounting period in respect of reinsurance contracts incepting in prior accounting periods. Unearned reinsurance premiums are those proportions of premiums written in a year that relate to periods of risk after the reporting date.

Reinsurance premiums and claims on the face of the statement of profit or loss have been presented as negative items within premiums and net benefits and claims, respectively, because this is consistent with how the business is managed.

iv) Commission Income

Commission Income is recognised on accrual basis. If the income is for future periods, then they are deferred and recognised over those future periods.

v) Investment income

Interest income is recognised in the statement of profit or loss as it accrues and is calculated by using the EIR method. Fees and commissions that are an integral part of the effective yield of the financial asset are recognised as an adjustment to the EIR of the instrument.

Investment income also includes dividends when the right to receive payment is established.

vi) Net realised gains and losses

Net realised gains and losses recorded in the statement of profit or loss include gains and losses on financial assets and properties. Gains and losses on the sale of investments are calculated as the difference between net sales proceeds and the original or amortised cost and are recorded on occurrence of the sale transaction.

(n) Benefit, Claims and Expenses**i) Gross Benefits and Claims**

Benefits and claims includes the cost of all claims arising during the year, including external claims handling costs that are directly related to processing and settlements of claims. Benefits and claims that are incurred during the financial year are recognised when a claimable event occurs and/or the insurer is notified. Death, surrender and other benefits without due dates are treated as claims payable, on the date of receipt of intimation of death of the assured or occurrence of contingency covered

ii) Reinsurance Claims

Reinsurance claims are recognised when the related gross insurance claim is recognised according to the terms of the relevant contracts.

(o) Product Classification

Insurance contracts are those contracts when the Company (the insurer) has accepted significant insurance risk from another party (the policyholders) by agreeing to compensate the policyholders if a specified uncertain future event (the insured event) adversely affects the policyholders. As a general guideline, the Company determines whether it has significant insurance risk by comparing benefits paid with benefits payable if the insured event did not occur. Insurance contracts can also transfer financial risk.

The Company has following portfolios under which it operates its business:

i) Endowment - This is a with profit plan that makes provisions for the family of the Life Assured in event of his early death and also assures a lump sum at a desired age on maturity. It costs moderate premiums, has high liquidity and is savings oriented. This plan is apt for people of all ages and social groups who wish to protect their families from a financial setback that may occur owing to their demise.

ii) Anticipated - This scheme provides for specific periodic payments of partial survival benefits during the term of the policy itself so long as the policy holder is alive. It is therefore suitable to meet specified financial requirements needed for occasions like Brata bandha, Academic Graduations etc. An important feature of plan is that in the event of death at any time within the policy term, the death claim comprises full sum assured without deducting any of the survival benefit amounts, which have already been paid. It is also with profit plan.

iii) Endowment Cum Whole Life - This plan is a combination of Endowment Assurance and Whole Life with profit plan. It provides financial protection against death throughout the lifetime of the life assured with the provision of payment of a lump sum at the maturity of the policy to the assured in case of his survival.

iv) Whole Life - Whole life is a type of life insurance contract that provides insurance coverage of the contract holder for his or her entire life. Upon the inevitable death of the contract holder, the insurance payout is made to the contract's beneficiaries. These policies also include a savings component, which accumulates a cash value. This cash value is one of the key elements of whole life insurance.

iv) Foreign Employment Term - The main objective of foreign employment term is providing insurance for financial assistance if there is death or elimination of any insured due to work or staying abroad.

iv) Other Term - Term life insurance, also known as pure life insurance, is life insurance that guarantees payment of a stated death benefit during a specified term. Once the term expires, the policyholder can renew it for another term, convert the policy to permanent coverage, or allow the policy to terminate.

v) Special Term - Special Term insurance is a modified version of term insurance with added benefits.

vi) Others to be Specified - Life insurance policies other than above mentioned products are classified as others.

(p) Borrowing Costs

Borrowing costs directly attributable to the acquisition, construction or production of qualifying assets, which are assets that necessarily take a substantial period of time to get ready for their intended use or sale, are added to the cost of those assets, until such time as the assets are substantially ready for their intended use or sale.

Interest income earned on the temporary investment of specific borrowings pending their expenditure on qualifying assets is deducted from the borrowing costs eligible for capitalization.

All other borrowing costs are recognized in statement of profit or loss in the period in which they are incurred.

(q) Cash Flow Statement

Cash Flows are reported using the direct method, whereby major classes of cash receipts and cash payments are disclosed as cash flows.

(r) Leases

Finance Leases

Leases in which the Company has substantial portion of the risks and rewards of ownership are classified as Finance Leases. Assets acquired under Finance Leases are capitalised at the lower of the Fair Value of the Leased Assets at the inception of the Lease Term & the Present Value of Minimum Lease Payments. Lease Payments are apportioned between the Finance charge and the reduction of the outstanding liability. The Finance Charge is allocated to periods during the Lease Term at a constant periodic Rate of Interest on the remaining balance of the liability.

Operating Lease

Leases in which the Company doesn't have substantial portion of the risks and rewards of ownership are classified as Operating Leases. Payment made under Operating Leases are charged to Statement of Profit & Loss on a Straight Line Basis.

(s) Income Taxes

Income Tax Expense represents the sum of the tax currently payable & Deferred Tax.

i) Current Tax

Current Tax Expenses are accounted in the same period to which the revenue and expenses relate. Provision for Current Income Tax is made for the Tax Liability payable on Taxable Income after considering tax allowances, deductions and exemptions determined in accordance with the applicable tax rates and the prevailing tax laws.

ii) Deferred Tax

Deferred Tax is recognized on temporary differences between the carrying amounts of Assets & Liabilities in the Statement of Financial Position and their Tax Base. Deferred tax Assets & Liabilities are recognized for deductible and taxable temporary differences arising between the tax base of Assets & Liabilities and their carrying amount in Financial Statements, except when the Deferred Income Tax arises from the initial recognition of goodwill, an Asset or Liability in a transaction that is not a business combination and affects neither accounting nor taxable Profits or Loss at the time of the transaction.

Deferred Tax Assets are recognized to the extent that it is probable that taxable profit will be available against which the deductible Temporary differences and the carry forward of unused tax credits and unused tax losses can be utilized.

Deferred Tax Liabilities are generally recognized for all taxable Temporary differences.

The carrying amount of Deferred Tax Assets is reviewed at each reporting date and reduced to the extent that it is no longer probable that sufficient

(t) Provisions, Contingent Liabilities & Contingent Assets**(i) Provisions**

Provisions are recognized when the Company has a present legal or constructive obligation as a result of past events, for which it is probable that an outflow of resources embodying economic benefits will be required to settle the obligation and a reliable estimate of the amount can be made.

Provisions are measured at the present value of management's best estimate of the expenditure required to settle the present obligation at the end of the reporting period. The discount rate to determine the present value is a Pre-Tax Rate that reflects current market assessments of the time value of money and the risks specific to the liability. The increase in the provision due to the passage of time is recognized as interest expense.

Provisions for Contingent Liability are recognized in the books as a matter of abundant precaution and conservative approach based on management's best estimate. However, Management believes that chances of these matters going against the company are remote and there will not be any probable cash outflow.

(ii) Contingent Liabilities

Contingent liabilities are recognized only when there is a possible obligation arising from past events due to occurrence or non-occurrence of one or more uncertain future events not wholly within the control of the Company or where any present obligation cannot be measured in terms of future outflow of resources or where a reliable estimate of the obligation cannot be made. Obligations are assessed on an ongoing basis and only those having a largely probable outflow of resources are provided for.

(iii) Contingent Assets

Contingent assets where it is probable that future economic benefits will flow to the Company are not recognized but disclosed in the Financial Statements.

(u) Functional Currency & Foreign Currency Transactions

The Financial Statements of the Company are presented in Nepalese Rupees, which is the Company's Functional Currency. In preparing the Financial Statements of the Company, transactions in currencies other than the Company's Functional Currency i.e. Foreign Currencies are recognized at the rates of exchange prevailing at the dates of the transactions.

(v) Earnings Per Share

Basic Earning per share is calculated by dividing the profit attributable to owners of the company by the Weighted Average Number of equity shares outstanding during the Financial Year.

For diluted earning per share, the weighted average number of ordinary shares in issue is adjusted to assume conversion of all dilutive potential ordinary shares.

(w) Operating Segment

Operating Segments are reported in a manner consistent with the internal reporting provided to the chief operating decision maker (CODM) as defined by NFRS 8, "Operating Segment".

Company's Income & Expenses including interest are considered as part of un-allocable Income & Expenses which are not identifiable to any business segment. Company's Asset & Liabilities are considered as part of un-allocable Assets & Liabilities which are not identifiable to any business.

Surya Life Insurance Company Limited
Notes to the Financial Statements
For The Year Ended Ashadh 31, 2078
(For The Year Ended July 15, 2021)

Fig. in NPR

4 Intangible Assets

Particulars	Software	License	Others (to be Specified)	Total
Gross carrying amount				
As at Shrawan 1, 2077	2,816,333	-	-	2,816,333
Additions				
Acquisition	680,260	-	-	680,260
Internal Development	-	-	-	-
Business Combination (to be Specified)	-	-	-	-
Disposals	-	-	-	-
Revaluation	-	-	-	-
Transfer/ adjustments	(1,057,398)			
Balance as at Ashadh 31, 2078	2,439,195	-	-	3,496,593
Accumulated amortization and impairment				
As at Shrawan 1, 2077	1,555,926	-	-	1,555,926
Additions	596,898	-	-	596,898
Disposals	-	-	-	-
Impairment losses	-	-	-	-
Impairment reversal	-	-	-	-
Transfer/ adjustments	(1,057,398)			
Balance as at Ashadh 31, 2078	1,095,427	-	-	2,152,824
Net Carrying Amount				
Balance as at Ashadh 31, 2077	1,260,407	-	-	1,260,407
Balance as at Ashadh 31, 2078	1,343,769	-	-	1,343,769

Fig.in NPR

Notes to Financial Statements (Continued...)

5. Property, Plant and Equipment

Particulars	Land	Buildings	Leasehold Improvements	Furniture & Fixtures	Computers and IT Equipments	Office Equipments	Vehicles	Other Assets	Total
Gross carrying amount									
As at Shrawan 1, 2077	-	-	12,863,645	16,743,570	16,211,999	8,840,261	60,541,699	186,003	115,287,177
Additions			2,857,288	1,796,573	3,987,919	1,260,405	3,475,900	-	13,373,086
Acquisition									
Capitalisation									
Disposals							(18,028,300)		(18,028,300)
Write-offs									
Revaluation									
Transfer/ adjustments			(1,188,918)	(198,389)	(3,421,105)	(2,154,686)	-	(116,008)	(7,079,106)
Balance as at Ashadh 31, 2078	-	-	14,532,015.31	18,341,754.38	16,778,814.16	7,945,980.07	45,989,298.73	69,994.95	103,657,857.60
Accumulated depreciation and impairment									
As at Shrawan 1, 2077	-	-	5,167,658	6,719,364	8,970,532	5,387,172	15,865,621	116,008	42,226,355
Depreciation			2,343,233	1,310,134	2,221,994	1,133,080	3,876,649	-	10,885,090
Disposals							(4,585,161)		(4,585,161)
Write-offs									
Impairment losses									
Impairment reversal									
Transfer/ adjustments			(1,188,918)	(198,389)	(3,421,105)	(2,154,686)	-	(116,008)	(7,079,106)
Balance as at Ashadh 31, 2078	-	-	6,321,972	7,831,109	7,771,422	4,365,566	15,157,109	0.00	41,447,179
Capital Work-In-Progress									
As at Shrawan 1, 2077									
Additions									
Capitalisation									
Disposals									
Impairment losses									
Impairment reversal									
Balance as at Ashadh 31, 2078	-	-	7,695,987	10,024,206	7,241,467	3,453,089	44,676,078	69,995	73,160,821
Right-of-Use Assets (after Implementation of NFRS 16) or Finance Lease assets held by the Company, out of above Property, Plant and Equipment									
Balance as at Ashadh 31, 2078	-	-	8,210,943	10,510,645	9,007,392	3,580,414	30,832,190	69,995	62,210,679
Gross carrying amount									
As at Shrawan 1, 2077									
Additions									
Disposals									
Write-offs									
Revaluation									
Transfer/Adjustment									
Balance as at Ashadh 31, 2078	-	-	-	-	-	-	-	-	-
Accumulated depreciation									
As at Shrawan 1, 2077									
Depreciation									
Disposals/ Write-offs									
Impairment losses									
Impairment reversal									
Transfer/ adjustments									
Balance as at Ashadh 31, 2078	-	-	-	-	-	-	-	-	-
Net Carrying Amount									
Balance as at Ashadh 31, 2077									
Balance as at Ashadh 31, 2078	-	-	7,695,987	10,024,206	7,241,467	3,453,089	44,676,078	69,995	73,160,821
Balance as at Ashadh 31, 2078	-	-	8,210,943	10,510,645	9,007,392	3,580,414	30,832,190	69,995	62,210,679

Notes to Financial Statements (Continued...)

Fig.in NPR

6 Investment Properties

Particulars	Land	Buildings	Total
Gross carrying amount			
As at Shrawan 1, 2077			
Additions			
Disposals			
Transfer/ adjustments			
Balance as at Ashadh 31, 2078	-	-	-
Depreciation and impairment			
As at Shrawan 1, 2077			
Depreciation			
Disposals			
Impairment losses			
Impairment reversal			
Transfer/ adjustments			
Balance as at Ashadh 31, 2078	-	-	-
Capital Work-In-Progress			
As at Shrawan 1, 2077			
Additions			
Capitalization			
Disposals			
Impairment losses			
Impairment reversal			
As at Shrawan 1, 2077			
Net Carrying Amount			
Balance as at Ashadh 31, 2077	-	-	-
Balance as at Ashadh 31, 2078	-	-	-

(i) Amounts recognised in profit or loss

Particulars	Current Year	Previous Year
Rental income		
Direct operating expenses from property that generated rental income		
Direct operating expenses from property that didn't generate rental income		
Profit from investment properties before depreciation	-	-
Depreciation		
Profit from investment properties	-	-

(ii) Contractual obligations: Refer note no. 54 For disclosure of contractual obligations relating to investment properties.

(iii) Disclose whether there are any restrictions on the realisability of investment properties or proceeds of disposal. Not applicable

(iv) Fair value of investment properties:

Particulars	Current Year	Previous Year
Land		
Building		
Total	-	-

Estimation of Fair Value

The Company obtains independent valuations for its investment properties. The best evidence of fair value is current prices in an active market for similar properties. Where such information is not available, the Company consider information from a variety of sources including:

- current prices in an active market for properties of different nature or recent prices of similar properties in less active markets, adjusted to reflect those differences,
- discounted cash flow projections based on reliable estimates of future cash flows,
- capitalised income projections based upon a property's estimated net market income, and a capitalisation rate derived from an analysis of market evidence.

The company does not hold investment properties.

Estimation of Fair Value

The Company obtains independent valuations for its investment properties. The best evidence of fair value is current prices in an active market for similar properties. Where such information is not available, the Company consider information from a variety of sources including:

- current prices in an active market for properties of different nature or recent prices of similar properties in less active markets, adjusted to reflect those differences,
- discounted cash flow projections based on reliable estimates of future cash flows,
- capitalised income projections based upon a property's estimated net market income, and a capitalisation rate derived from an analysis of market evidence.

The company does not hold investment properties.

(i) Amounts recognised in profit or loss

Particulars	Current Year	Previous Year
Rental income		
Direct operating expenses from property that generated rental income		
Direct operating expenses from property that didn't generate rental income		
Profit from investment properties	-	-

(ii) Contractual obligations: Refer note no. 54 For disclosure of contractual obligations relating to investment properties.

(iii) Disclose whether there are any restrictions on the realisability of investment properties or proceeds of disposal.

7 Deferred Tax Assets/ (Liabilities)

Particulars	Current Year	Previous Year
Intangible Assets		
Property, Plant and Equipment	(6,362,083)	(9,394,806)
Financial Assets at FVTPL	-	-
Financial Assets at FVTOCI	(8,456,051)	(7,349,916)
Provision for Leave Encashment	15,226,258	14,659,291
Defined Benefits Plan (Gratuity)	2,581,156	5,298,145
Impairment Loss on Financial Assets	841,334	925,256
Impairment Loss on Other Assets	-	-
Tax losses	229,148,868	237,220,109
Other (to be Specified)		
- Lease Equalisation Reserve	1,386,137	1,136,137
- Actuarial Gain / Loss	6,416,464	(260,918)
Total	240,782,083	242,233,299

Movements in deferred tax assets/ (liabilities)

Particulars	Current Year	Previous Year
As at Shrawan 1, 2077	242,233,299	220,792,457
Charged/(Credited) to Profit or Loss	(7,022,462)	10,755,453
Charged/(Credited) to Other Comprehensive Income	5,571,247	10,685,389
As at Ashadh 31, 2078	240,782,083	242,233,299

8 Investments in Subsidiaries

Particulars	Current Year	Previous Year
Investment in Quoted Subsidiaries	-	-
Investment in Unquoted Subsidiaries	-	-
Less: Impairment Losses	-	-
Total	-	-

Investment in Quoted Subsidiaries

Particulars	Current Year		Previous Year	
	Cost	Fair Value	Cost	Fair Value
..... Shares of Rs..... each of Ltd.				
..... Shares of Rs..... each of Ltd.				
Total			-	-

Investment in Unquoted Subsidiaries

Particulars	Current Year		Previous Year	
	Cost	Fair Value	Cost	Fair Value
..... Shares of Rs..... each of Ltd.				
..... Shares of Rs..... each of Ltd.				
Total			-	-

Information Relating to Subsidiaries

Particulars	Percentage of Ownership	
	Current Year	Previous Year
..... Shares of Rs..... each of Ltd.		
..... Shares of Rs..... each of Ltd.		
..... Shares of Rs..... each of Ltd.		
..... Shares of Rs..... each of Ltd.		



9 Investments in Associates

Particulars	Current Year	Previous Year
Investment in Quoted Associates	-	-
Investment in Unquoted Associates	-	-
Less: Impairment Losses	-	-
Total	-	-

Investment in Quoted Associates

Particulars	Current Year			Previous Year		
	Cost	Fair Value	(or) Equity Method	Cost	Fair Value	(or) Equity Method
..... Shares of Rs. each of Ltd.						
..... Shares of Rs. each of Ltd.						
Add: Share of Profit or Loss for Earlier Years						
Add: Share of Profit or Loss for Current Year						
Total	-	-	-	-	-	-

Investment in Unquoted Associates

Particulars	Current Year			Previous Year		
	Cost	Fair Value	(or) Equity Method	Cost	Fair Value	(or) Equity Method
..... Shares of Rs. each of Ltd.						
..... Shares of Rs. each of Ltd.						
Add: Share of Profit or Loss for Earlier Years						
Add: Share of Profit or Loss for Current Year						
Total	-	-	-	-	-	-

Information Relating to Associates

Particulars	Current Year	Previous Year
Name		
Place of Business		
Accounting Method		
% of Ownership		
Current Assets		
Non-Current Assets		
Current Liabilities		
Non-Current Liabilities		
Income		
Net Profit or Loss		
Other Comprehensive Income		
Total Comprehensive Income		
Company's share of profits		
Net Profit or Loss		
Other Comprehensive Income		
Income Tax Expenses		
Net Profit or Loss from Continuing Operations		
Post tax profit or Loss from Discontinued Operations		
Other Comprehensive Income		
Total Comprehensive Income		
Company's share of profits		
Net Profit or Loss		
Other Comprehensive Income		

10 Investments

Particulars	Current Year	Previous Year
Investments measured at Amortised Cost		
i) Investment in Preference Shares of Bank and Financial Institutions	-	-
ii) Investment in Debentures	2,073,737,000	1,652,979,000
iii) Investment in Bonds (Nepal Government/ NRB/ Guaranteed by Nepal Government)	-	15,000,000
iv) Fixed Deposits in "A" Class Financial Institutions	5,556,600,000	5,269,700,000
v) Fixed Deposits in Infrastructure Banks	50,000,000	50,000,000
vi) Fixed Deposits in "B" Class Financial Institutions	1,195,000,000	1,092,500,000
vii) Fixed Deposits in "C" Class Financial Institutions	198,000,000	403,000,000
viii) Others (to be Specified)		
Less: Impairment Losses		
Investments measured at FVTOCI		
i) Investment in Equity Instruments (Quoted)	399,243,198	329,552,278
ii) Investment in Equity Instruments (Unquoted)	81,195,000	1,000,000
iii) Investment in Mutual Funds	31,312,035	11,816,786
iv) Investment in Debentures	-	-
v) Others (to be Specified)	-	-
Investments measured at FVTPL		
i) Investment in Equity Instruments (Quoted)		
ii) Investment in Equity Instruments (Unquoted)		
iii) Investment in Mutual Funds		
iv) Others (to be Specified)		
Total	9,585,087,233	8,825,548,064

a) Details of Impairment Losses

Particulars	Current Year	Previous Year
Investment in Preference Shares of Bank and Financial Institutions		
Investment in Debentures		
Investment in Bonds (Nepal Government/ NRB/ Guaranteed by Nepal Government)		
Fixed Deposit with "A" Class Financial Institutions		
Fixed Deposit with Infrastructure Banks		
Fixed Deposits with "B" Class Financial Institutions		
Fixed Deposits with "C" Class Financial Institutions		
Others (to be Specified)		
Total	-	-
Total	-	-

b) Investments having expected maturities less than 12 months:

Particulars	Current Year	Previous Year
Investment in Equity Instruments (Quoted)		
Investment in Equity Instruments (Unquoted)		
Investment in Mutual Funds		
Investment in Preference Shares of Bank and Financial Institutions		
Investment in Debentures	38,647,000	21,621,000
Investment in Bonds (Nepal Government/ NRB/ Guaranteed by Nepal Government)	-	15,000,000
Fixed Deposit with "A" Class Financial Institutions	860,600,000	2,062,700,000
Fixed Deposit with Infrastructure Banks	-	-
Fixed Deposits with "B" Class Financial Institutions	540,500,000	521,000,000
Fixed Deposits with "C" Class Financial Institutions	198,000,000	135,000,000
Others (to be Specified)	-	-
Total	1,637,747,000	2,755,321,000

c) The fixed deposits held by the company on reporting date have been earmarked to Beema Samiti pursuant to circular no. 33 dated 2066/06/06. Beema Samiti has directed all insurance companies to earmark investments in the favor of Beema Samiti for investments upto the Life Fund in order to protect the interest of policyholders. Accordingly, the original physical certificates of Fixed Deposits are under the custody of Beema Samiti.

11 Loans

Particulars	Current Year	Previous Year
Loans at Amortised Cost		
Loan to Associates	-	-
Loan to Employees	99,705,268	86,527,858
Loan to Agents	134,839,610	67,143,428
Loan to Policyholders	1,167,870,241	741,362,697
Others (to be Specified)	-	-
Less: Impairment Losses	(3,365,337)	(3,701,025)
Total	1,399,049,782	891,332,957

a) Expected repayment within 12 months:

Particulars	Current Year	Previous Year
Loan to Associates	-	-
Loan to Employees	19,941,054	17,305,572
Loan to Agents	26,967,922	13,428,686
Loan to Policyholders	-	-
Others (to be Specified)	-	-
Total	46,908,976	30,734,257

12 Reinsurance Assets

Particulars	Current Year	Previous Year
Reinsurance Assets on:		
Policy liabilities and provisions		
Provision for unearned premiums		
Premium deficiency reserve		
Outstanding Claim reserve		
Less: Impairment Losses		
Total	-	-

13 Insurance Receivables

Particulars	Current Year	Previous Year
Receivable from Reinsurers	40,832,503	5,406,771
Receivable from Other Insurance Companies	45,346,254.00	1,050,965.00
Other (to be Specified)	-	-
Less: Impairment Losses	-	-
Total	86,178,757	6,457,736

a) Expected receivable within 12 months:

Particulars	Current Year	Previous Year
Receivable from Reinsurers	40,832,503	5,406,771
Receivable from Other Insurance Companies	45,346,254	1,050,965
Other (to be Specified)		
Total	86,178,757	6,457,736

14 Other Assets

Particulars	Current Year	Previous Year
Capital Advances		
Prepaid Expenses	161,817	329,901
Claim Advances	-	-
Advances to Suppliers	11,239,911	153,522,210
Staff Advances	16,943,777	19,067,940
VAT Receivable	-	-
Printing and Stationery Stocks	3,726,796	3,726,796
Stamp Stocks	16,950	17,020
Deferred Expenses	11,898,237	9,108,552
Deferred Re-Insurance Commission Expenses	-	-
Deferred Agent Commission Expenses	-	-
Finance Lease Receivables	-	-
Others (to be Specified)	-	-
Less: Impairment Losses	-	-
Total	43,987,488	185,772,419

a) Expected to be recovered/ settled within 12 months:

Particulars	Current Year	Previous Year
Capital Advances		
Prepaid Expenses	161,817	329,901
Claim Advances	-	-
Advances to Suppliers	11,239,911	153,522,210
Staff Advances	16,943,777	19,067,940
VAT Receivable	-	-
Printing and Stationery Stocks	3,726,796	3,726,796
Stamp Stocks	16,950	17,020
Deferred Expenses	-	-
Deferred Re-Insurance Commission Expenses	-	-
Deferred Agent Commission Expenses	-	-
Finance Lease Receivables	-	-
Others (to be Specified)	-	-
Total	32,089,251	176,663,867

15 Other Financial Assets

Particulars	Current Year	Previous Year
Security Deposits	231,912,926	601,484
Accrued Interest	83,118,124	87,968,496
Interest Receivable from Policyholders	-	-
Other Receivables	-	-
Other Deposits	-	-
Sundry Debtors	546,098	456,566
Other (to be Specified)	-	-
Less: Impairment Losses	-	-
Total	315,577,148	89,026,546

a) Expected maturities within 12 months:

Particulars	Current Year	Previous Year
Security Deposits		
Accrued Interest	83,118,124	87,968,496
Interest Receivable from Policyholders	-	-
Other Receivables	-	-
Other Deposits	-	-
Sundry Debtors	546,098	456,566
Other (to be Specified)	-	-
Total	83,664,222	88,425,062

16 Cash and Cash Equivalents

Particulars	Current Year	Previous Year
Particulars		
Cheques in Hand	6,068,677	137,272,196
Bank Balances		
i) Balance with "A" Class Financial Institutions	635,305,032	480,061,463
ii) Balance with Infrastructure Banks	-	-
iii) Balance with "B" Class Financial Institutions	79,534,087	55,356,902
iv) Balance with "C" Class Financial Institutions	1,368,026	4,096,585
Less: Impairment Losses	-	-
Deposits with initial maturity upto 3 months	1,512,200,000	12,500,000
Others (to be Specified)	-	-
Less: Impairment Losses	-	-
Total	2,234,475,823	689,287,146

17 (a) Share Capital

Particulars	Current Year	Previous Year
Ordinary Shares		
As at Shrawan 1, 2077	2,155,137,600	1,267,728,000
Additions during the year		
i) Bonus Share Issue	107,756,900	
ii) Right Share Issue		887,409,600
As at Ashadh 31, 2078	2,262,894,500	2,155,137,600
Convertible Preference Shares (Equity Component Only)		
As at Shrawan 1, 2077	-	-
Additions during the year	-	-
As at Ashadh 31, 2078	-	-
Irredeemable Preference Shares (Equity Component Only)		
As at Shrawan 1, 2077	-	-
Additions during the year	-	-
As at Ashadh 31, 2078	-	-
Total	2,262,894,500	2,155,137,600

(i) Ordinary Shares

Particulars	Current Year	Previous Year
Authorised Capital:		
3,00,00,000 Ordinary Shares of Rs. 100 each	3,000,000,000	3,000,000,000
Issued Capital:		
2,26,28,945 Ordinary Shares of Rs. 100 each	2,262,894,500	2,155,137,600
Subscribed and Paid Up Capital:		
2,26,28,945 Ordinary Shares of Rs. 100 each	2,262,894,500	2,155,137,600
Total	2,262,894,500	2,155,137,600

(ii) Preference Share Capital

Particulars	Current Year	Previous Year
Authorised Capital:		
..... Convertible Preference Shares of Rs. ... each		
..... Irredeemable Preference Shares of Rs. ... each		
Issued Capital:		
..... Convertible Preference Shares of Rs. ... each		
..... Irredeemable Preference Shares of Rs. ... each		
Subscribed and Paid Up Capital:		
..... Convertible Preference Shares of Rs. ... each		
..... Irredeemable Preference Shares of Rs. ... each		
Total	-	-

Shareholding Structure of Share Capital

Particulars	Number of Shares		Percentage	
	Current Year	Previous Year	Current Year	Previous Year
Promoters				
Government of Nepal	-	-	-	-
Nepali Organized Institutions	7,417,768	8,300,708	32.78%	38.52%
Nepali Citizens	6,159,599	6,785,255	27.22%	31.48%
Foreigners	-	-	-	-
Others (to be Specified)	-	-	-	-
Total (A)	13,577,367	15,085,963	60.00%	70.00%
Other than Promoters				
General Public	9,051,578	6,465,413	40.00%	30.00%
Others (to be Specified)				
Total (B)	9,051,578	6,465,413	40.00%	30.00%
Total (A+B)	22,628,945	21,551,376	100.00%	100.00%

Details of shareholders holding 1% or more than 1% of the aggregate shares in the Company:

Particulars	Number of Shares		Percentage	
	Current Year	Previous Year	Current Year	Previous Year
Mr Mahesh Kumar Agrawal	120990	248419	0.53%	1.14%
Unitic Investment Pvt. Ltd.	2106045	2200043	9.31%	10.06%
Mr. Birendra Kumar Sanghai	499866	478920	2.21%	2.19%
Prudential Capital Management Company Pvt. Ltd.	71468	1740124	0.32%	7.95%
Mr Nikunja Agrawal	1595558	1197675	7.05%	5.48%
Mr Trilok Chandra Agrawal	1660673	1170475	7.34%	5.35%
Mr Anuj Agrawal	999610	95201	4.42%	0.44%
Mr Ashok Kumar Agrawal	805919	772304	3.56%	3.53%
United Distributors Nepal Pvt. Ltd.	10932	218647	0.05%	1.00%
Mr Arpit Agrawal	2089274	1290737	9.23%	5.90%
Shree Ganesh Properties and Investment Pvt Ltd	1787679	1702550	7.90%	7.78%
Usha Investment	1356991	1439269	6.00%	6.58%
NIC Asia Bank Ltd.	27557	248194	0.12%	1.13%
V J Investment Pvt Ltd	1049093	0	4.64%	0.00%
Total	14,181,655	12,802,558	62.67%	58.53%

17 (b) Share Application Money Pending Allotment

Particulars	Current Year	Previous Year
Share Application Money Pending Allotment	-	-
Total	-	-

17 (c) Share Premium

Particulars	Current Year	Previous Year
As at Shrawan 1, 2077	68,304,998	31,103,143
Increase due to issue of shares at premium		
Decrease due to issue of bonus shares	(31,103,143)	
Transaction costs on issue of shares		
Others (to be Specified)		
- Increase due to auction of right shares		37,201,855
As at Ashadh 31, 2078	37,201,855	68,304,998

17 (d) Catastrophe Reserves

Particulars	Current Year	Previous Year
As at Shrawan 1, 2077	119,327,610	85,764,606
Additions	28,346,285	33,563,004
Utilizations		
As at Ashadh 31, 2078	147,673,895	119,327,610

17 (e) Retained Earnings

Particulars	Current Year	Previous Year
As at Shrawan 1, 2077	501,042,931	215,565,595
Net Profit or Loss	284,191,136	328,312,068
Items of OCI recognised directly in retained earnings		
Remeasurement of Post-Employment Benefit Obligations		
Transfer to retained earnings on disposal of FVTOCI	12,606,312	12,169,114
Transfer to/ from reserves		
Capital Reserves	-	-
Catastrophe Reserves	(31,128,219)	(33,563,004)
Regulatory Reserves	-	-
Fair Value Reserves	-	-
Actuarial Reserves	-	-
Revaluation Reserves	-	-
Cash Flow Hedge Reserves	-	-
Deferred Tax Reserves	1,451,216	(21,440,842)
Transfer of Depreciation on Revaluation of Property, Plant and Equipment	-	-
Transfer on Disposal of Revalued Property, Plant and Equipment	-	-
Transfer on Disposal of Equity Instruments Measured at FVTOCI	-	-
Issue of Bonus Shares	(76,653,757)	-
Transaction costs on issue of Shares	-	-
Dividend Paid	(119,099,711)	-
Dividend Distribution Tax	-	-
Transfer to Insurance Contract Liability	-	-
Others (to be Specified)	-	-
- Lease Equalisation on application of NAS 17	-	-
As at Ashadh 31, 2078	572,409,908	501,042,931

17 (f) Other Equity

Particulars	Current Year	Previous Year
Capital Reserves	-	-
Regulatory Reserves	21,198,433	18,416,499
Fair Value Reserves	2,536,815	2,204,974
Actuarial Reserves	(1,924,938)	78,276
Revaluation Reserves	-	-
Cash Flow Hedge Reserves	-	-
Other Reserves		
- DTA Reserves	240,782,084	242,233,299
Transfer to Insurance Contract Liability	-	-
Total	262,592,393	262,933,048

18 Provisions

Particulars	Current Year	Previous Year
Provisions for employee benefits		
i) Provision for Leave Encashment	68,282,405	58,637,164
ii) Defined Benefits Plan (Gratuity)	35,990,477	7,446,514
iii) Termination Benefits	-	-
iv) Other employee benefit obligations (to be Specified)	-	-
Provision for tax related legal cases	-	-
Provision for non-tax related legal cases	-	-
Others (to be Specified)	-	-
Total	104,272,882	66,083,678

(a) Additional Disclosure of Provisions

Description	Opening Balance	Additions During the Year	Utilised During the Year	Reversed During the Year	Unwinding of Discount	Closing Balance
Provision for tax related legal cases	-	-	-	-	-	-
Provision for non-tax legal cases	-	-	-	-	-	-

(b) Provision with expected payouts within 12 months:

Particulars	Current Year	Previous Year
Provisions for employee benefits		
i) Provision for Leave Encashment	6,710,208	7,090,000
ii) Defined Benefits Plan (Gratuity)	3,294,927	2,137,000
iii) Termination Benefits	-	-
iv) Other employee benefit obligations (to be Specified)	-	-
Provision for tax related legal cases	-	-
Provision for non-tax related legal cases	-	-
Others (to be Specified)	-	-
Total	10,005,135	9,227,000

19 Gross Insurance Contract Liabilities

Particulars	Current Year	Previous Year
Policy liabilities and provisions	9,423,571,158	6,581,051,743
Bonus Liability	1,014,738,658	782,440,620
Unallocated Surplus	10,462	3,057,278
Provision for unearned premiums	263,168,156	357,956,066
Premium deficiency reserve	-	-
Outstanding Claim Reserve	1,707,108	2,146,348
Fair Value Reserves	5,506,888	20,549,250
Cash Flow Hedge Reserves	-	-
Actuarial Reserves	-	-
Revaluation Reserves	-	-
Fair Value Gain on Investment Properties	-	-
Share of Profit of Associates accounted as per Equity Method	-	-
Share of Other Comprehensive Income of Associates Accounted for using the Equity Method	-	-
Others (to be Specified)	-	-
Total	10,708,702,430	7,747,201,306

i) Notes on the cash-flows considered for LAT .

The present value of all cash-flows of benefits, including riders, supplementary benefits, vested bonuses, future bonuses and guarantees, under individual policy contract have been projected and the present value is arrived at as on the date of valuation. Similarly, present value of cash-flows of future premiums and future expenses have also been considered while arriving at the liability under each policy.

ii) Notes on valuation methods and assumptions

Statutory reserves are calculated on prospective basis using present value of benefits and/or expenses and interest and provide credit of present value of future gross premium.

The assumptions used are as under:

Discount Rate	6% as per Beema Samiti Guidelines
Mortality	105% (100% + 5% Margin) of Nepal Assured Mortality Table 2009
Interest	6% per annum
Expenses	6%, 0.5% and 0.5% per annum of office yearly premium in case of in-force policies, paid up policies and
Claim expenses	5 per 1000 of sum assured
Inflation	4% per annum

iii) Notes on the discounting policy

Beema Samiti prescribed discounting rates has been used while computing the liability of the policies. The present value of all cash-flows of benefits, including riders, supplementary benefits, vested bonuses, future bonuses, under individual policy contract have been projected and the present value is arrived at as on the date of valuation. Similarly, present value of cash-flows of future premiums and future expenses have also been considered while arriving at the liability under each policy.

iv) Notes on aggregation practises

Each policy are valued as per Gross Premium Reserve Method. While presenting the results it has been aggregated on similar nature portfolio of Endowment, Endowment cum Whole Life and Moneyback. The liabilities under each of the group are less than the available fund as at 15th July 2020 and hence the liability adequacy requirements are duly met.

Notes to Financial Statements (Continued...)

Fig.in NPR

19 a) Gross Insurance Contract Liability

Particulars	Line of Business									Total
	Endowment	Anticipated Endowment	Endowment Cum Whole Life	Whole Life	Foreign Employment Term	Other Term	Special Term	Others (to be Specified)	Transfer from Reserves	
As at Shrawan 1, 2077										
Policy liabilities and provisions	4,786,630,949	1,003,627,820	790,792,975	-	-	-	-	-	-	6,581,051,743
Bonus Liability	541,220,404	170,692,576	70,527,640	-	-	-	-	-	-	782,440,620
Unallocated Surplus	2,282,295	500,110	274,873	-	-	-	-	-	-	3,057,278
Provision for unearned premiums	-	-	-	-	327,497,639	30,458,427	-	-	-	357,956,066
Premium deficiency reserve	-	-	-	-	-	-	-	-	-	-
Outstanding Claim Reserve	380,161	-	122,188	-	1,644,000	-	-	-	-	2,146,349
Fair Value Reserves	-	-	-	-	-	-	-	-	20,549,250	20,549,250
Cash Flow Hedge Reserves	-	-	-	-	-	-	-	-	-	-
Actuarial Reserves	-	-	-	-	-	-	-	-	-	-
Revaluation Reserves	-	-	-	-	-	-	-	-	-	-
Fair Value Gain on Investment Properties	-	-	-	-	-	-	-	-	-	-
Share of Profit of Associates accounted as per Equity Method	-	-	-	-	-	-	-	-	-	-
Share of Other Comprehensive Income of Associates accounted for using the Equity Method	-	-	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-	-	-
Total Balance As at Shrawan 1, 2077	5,330,513,809	1,174,820,506	861,717,675	-	329,141,639	30,458,427	-	-	20,549,250	7,747,201,308
Changes during the year										
Policy liabilities and provisions	2,302,049,314	294,552,179	245,917,921	-	-	-	-	-	-	2,842,519,415
Bonus Liability	168,277,340	61,608,085	2,412,613	-	-	-	-	-	-	232,298,038
Unallocated Surplus	(2,281,392)	(494,199)	(271,226)	-	-	-	-	-	-	(3,046,817)
Provision for unearned premiums	-	-	-	-	(119,919,826)	25,131,916	-	-	-	(94,787,910)
Premium deficiency reserve	-	-	-	-	-	-	-	-	-	-
Outstanding Claim Reserve	636,947	400,200	(122,188)	-	(1,354,200)	-	-	-	-	(439,240)
Fair Value Reserves	-	-	-	-	-	-	-	-	(15,042,362)	(15,042,362)
Cash Flow Hedge Reserves	-	-	-	-	-	-	-	-	-	-
Actuarial Reserves	-	-	-	-	-	-	-	-	-	-
Revaluation Reserves	-	-	-	-	-	-	-	-	-	-
Fair Value Gain on Investment Properties	-	-	-	-	-	-	-	-	-	-
Share of Profit of Associates accounted as per Equity Method	-	-	-	-	-	-	-	-	-	-
Share of Other Comprehensive Income of Associates accounted for using the Equity Method	-	-	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-	-	-
Total changes during the year	2,468,682,210	356,066,265	247,937,121	-	(121,274,026)	25,131,916	-	-	(15,042,362)	2,961,501,123
As at Ashadh 31, 2078										
Policy liabilities and provisions	7,088,680,263	1,298,179,999	1,036,710,896	-	-	-	-	-	-	9,423,571,158
Bonus Liability	709,497,744	232,300,661	72,940,253	-	-	-	-	-	-	1,014,738,658
Unallocated Surplus	904	5,911	3,647	-	-	-	-	-	-	10,462
Provision for unearned premiums	-	-	-	-	207,577,813	55,590,343	-	-	-	263,168,156
Premium deficiency reserve	-	-	-	-	-	-	-	-	-	-
Outstanding Claim Reserve	1,017,108	400,200	-	-	289,800	-	-	-	-	1,707,108
Fair Value Reserves	-	-	-	-	-	-	-	-	5,506,888	5,506,888
Cash Flow Hedge Reserves	-	-	-	-	-	-	-	-	-	-
Actuarial Reserves	-	-	-	-	-	-	-	-	-	-
Revaluation Reserves	-	-	-	-	-	-	-	-	-	-
Fair Value Gain on Investment Properties	-	-	-	-	-	-	-	-	-	-
Share of Profit of Associates accounted as per Equity Method	-	-	-	-	-	-	-	-	-	-
Share of Other Comprehensive Income of Associates accounted for using the Equity Method	-	-	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-	-	-
Total Balance As at Ashadh 31, 2078	7,799,196,019	1,530,886,771	1,109,654,796	-	207,867,613	55,590,343	-	-	5,506,888	10,708,702,430

12 a) Reinsurance Assets

Particulars	Line of Business									Total
	Endowment	Anticipated Endowment	Endowment Cum Whole Life	Whole Life	Foreign Employment Term	Other Term	Special Term	Others (to be Specified)	Others (to be Specified)	
As at Shrawan 1, 2077										
Policy liabilities and provisions	-	-	-	-	-	-	-	-	-	-
Provision for unearned premiums	-	-	-	-	-	-	-	-	-	-
Premium deficiency reserve	-	-	-	-	-	-	-	-	-	-
Outstanding Claim Reserve	-	-	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-	-	-
Total Balance As at Shrawan 1, 2077	-	-	-	-	-	-	-	-	-	-
Changes during the year										
Policy liabilities and provisions	-	-	-	-	-	-	-	-	-	-
Provision for unearned premiums	-	-	-	-	-	-	-	-	-	-
Premium deficiency reserve	-	-	-	-	-	-	-	-	-	-
Outstanding Claim Reserve	-	-	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-	-	-
Total changes during the year	-	-	-	-	-	-	-	-	-	-
As at Ashadh 31, 2078										
Policy liabilities and provisions	-	-	-	-	-	-	-	-	-	-
Provision for unearned premiums	-	-	-	-	-	-	-	-	-	-
Premium deficiency reserve	-	-	-	-	-	-	-	-	-	-
Outstanding Claim Reserve	-	-	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-	-	-
Total Balance As at Ashadh 31, 2078	-	-	-	-	-	-	-	-	-	-

19.1. Details of Outstanding Claim Reserve

S.N.	Insurance Type	Outstanding "Death Claim"		Outstanding "Expired Period Claim"		Outstanding "Partial Period Expired Claim"		Outstanding "Other Value Claim"		IBNR Claim		Total Outstanding Claim		Re-Insurance Portion of Total Outstanding Claim		Net Claim Outstanding Reserve	
		CY	PY	CY	PY	CY	PY	CY	PY	CY	PY	CY	PY	CY	PY	CY	PY
1	Endowment	3,617,938	330,575	-	-	-	-	-	-	-	-	3,617,938	330,575	2,733,496	-	1,017,108	380,161
2	Anticipated Endowment	1,048,000	-	-	-	-	-	-	-	-	-	1,048,000	-	700,000	-	400,200	-
3	Endowment Cum Whole Life	-	250,000	-	-	-	-	-	-	-	-	-	250,000	-	143,750	-	122,188
4	Whole Life	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
5	Foreign Employment Term	252,000	1,429,565	-	-	-	-	-	-	-	-	252,000	1,429,565	-	-	289,800	1,644,000
6	Other Term	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
7	Special Term	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
8	Others (to be Specified)	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-	-
..		4,917,938	2,010,140	-	-	-	-	-	-	-	-	4,917,938	2,010,140	3,433,496	143,750	1,707,108	2,146,348
..																	

Notes to Financial Statements (Continued...)

Fig.in NPR

20 Insurance Payables

Particulars	Current Year	Previous Year
Payable to Reinsurers	6,342	25,026,117
Payable to Other Insurance Companies	-	-
Others (to be Specified)	-	-
Total	6,342	25,026,117

Payable within 12 months:

Particulars	Current Year	Previous Year
Payable to Reinsurers	6,342	25,026,117
Payable to Other Insurance Companies	-	-
Others (to be Specified)	-	-
Total	6,342	25,026,117

21 Current Tax (Assets)/ Liabilities (Net)

Particulars	Current Year	Previous Year
Income Tax Liabilities	-	-
Income Tax Assets	529,664,708	370,302,911
Total	(529,664,708)	(370,302,911)

22 Borrowings

Particulars	Current Year	Previous Year
Bonds	-	-
Debentures	-	-
Term Loans - Bank and Financial Institution	-	-
Bank Overdrafts	-	-
Others (to be Specified)	-	-
Total	-	-

Payable within 12 months:

Particulars	Current Year	Previous Year
Bonds	-	-
Debentures	-	-
Term Loans - Bank and Financial Institution	-	-
Bank Overdrafts	-	-
Others (to be Specified)	-	-
Total	-	-

23 Other Financial Liabilities

Particulars	Current Year	Previous Year
Redeemable Preference Shares		
Irredeemable Cumulative Preference Shares		
Payable to Agents	97,274,864	193,967,888
Refundable Share Application Money	-	-
Sundry Creditors	75,171,481	27,183,093
Retention and deposits		
Short-term employee benefits payable		
i) Salary Payables	4,836,169	9,912,093
ii) Bonus Payables	67,641,135	58,811,757
iii) Other employee benefit payables (to be Specified)	12,732	112,732
Audit Fees Payable	-	-
Dividend Payable	-	-
Others (to be Specified)	-	-
- Expenses Payable	8,776	5,031,086
Total	244,945,156	295,018,649

Payable within 12 months:

Particulars	Current Year	Previous Year
Redeemable Preference Shares	-	-
Irredeemable Cumulative Preference Shares	-	-
Payable to Agents	97,274,864	193,967,888
Refundable Share Application Money	-	-
Sundry Creditors	75,171,481	27,183,093
Retention and deposits	-	-
Short-term employee benefits payable	-	-
i) Salary Payables	4,836,169	9,912,093
ii) Bonus Payables	67,641,135	58,811,757
iii) Other employee benefit payables (to be Specified)	12,732	112,732
Audit Fees Payable	-	-
Dividend Payable	-	-
Others (to be Specified)	-	-
- Expenses Payable	8,776	5,031,086
Total	244,945,156	295,018,649

24 Other Liabilities

Particulars	Current Year	Previous Year
TDS Payable	42,779,011	46,480,317
VAT Payable	-	-
Unidentified Premiums	22,968,429	18,783,161
Advance Premiums	45,465,770	35,311,411
Insurance Service Fee Payable	42,338,756	29,186,931
Lease Liability	4,106,147	4,544,550
Deferred Reinsurance Commission Income	-	-
Deferred Income	-	-
Others (to be specified)	-	-
Total	157,658,113	134,306,370

Payable within 12 months:

Particulars	Current Year	Previous Year
TDS Payable	42,779,011	46,480,317
VAT Payable	-	-
Unidentified Premiums	22,968,429	18,783,161
Advance Premiums	45,465,770	35,311,411
Insurance Service Fee Payable	42,338,756	29,186,931
Lease Liability	-	-
Deferred Reinsurance Commission Income	-	-
Deferred Income	-	-
Others (to be specified)	-	-
Total	153,551,966	129,761,820

Notes to Financial Statements (Continued...)

Fig.in NPR

25 Gross Earned Premiums

Particulars	Current Year	Previous Year
Direct Premiums	4,233,581,880	2,918,693,104
Premiums on Reinsurance Accepted	-	-
Gross Change in Unearned Premiums	94,787,910	43,381,628
Total	4,328,369,789	2,962,074,732

Portfolio-wise details of Gross Earned Premium

Particulars	Direct Premiums		Premiums on Reinsurance Accepted		Gross Change in Unearned Premiums		Gross Earned Premiums	
	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year
Endowment	2,801,977,806	1,806,613,094	-	-	-	-	2,801,977,806	1,806,613,094
Anticipated Endowment	1,009,682,730	631,301,986	-	-	-	-	1,009,682,730	631,301,986
Endowment Cum Whole Life	263,987,953	227,962,961	-	-	-	-	263,987,953	227,962,961
Whole Life	-	-	-	-	-	-	-	-
Foreign Employment Term	44,942,573	191,418,056	-	-	119,919,826	47,006,964	164,862,399	238,425,020
Other Term	112,990,818	61,397,007	-	-	(25,131,916)	(3,625,336)	87,858,902	57,771,671
Special Term	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-
Total	4,233,581,880	2,918,693,104	-	-	94,787,910	43,381,628	4,328,369,789	2,962,074,732

Detail of Gross Earned Premium

Particulars	First Year Premium		Renewal Premium		Single Premium		Total Gross Earned Premium	
	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year
Endowment	707,087,312	460,626,389	1,415,172,717	1,005,324,689	679,717,777	340,662,016	2,801,977,806	1,806,613,094
Anticipated Endowment	383,955,787	281,079,882	612,290,856	350,222,104	13,436,087	-	1,009,682,730	631,301,986
Endowment Cum Whole Life	38,779,676	49,147,314	225,208,277	178,815,647	-	-	263,987,953	227,962,961
Whole Life	-	-	-	-	-	-	-	-
Foreign Employment Term	-	-	-	-	44,942,573	191,418,056	44,942,573	191,418,056
Other Term	104,829,686	59,659,728	8,161,132	1,737,279	-	-	112,990,818	61,397,007
Special Term	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-
Total	1,234,652,461	850,513,313	2,260,832,982	1,536,099,719	738,096,437	532,080,072	4,233,581,880	2,918,693,104

26 Premiums Ceded

Particulars	Current Year	Previous Year
Premiums Ceded to Reinsurers	87,229,516	70,653,391
Reinsurer's Share of Change in Unearned Premiums	-	-
Total	87,229,516	70,653,391

Portfolio-wise detail of Premium Ceded to Reinsurers

Particulars	Premium Ceded To Reinsurers		Reinsurer's Share of Change in Unearned Premiums		Premiums Ceded	
	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year
Endowment	44,046,138	22,831,496	-	-	44,046,138	22,831,496
Anticipated Endowment	29,631,271	16,368,063	-	-	29,631,271	16,368,063
Endowment Cum Whole Life	5,450,015	4,175,151	-	-	5,450,015	4,175,151
Whole Life	-	-	-	-	-	-
Foreign Employment Term	6,291,960	26,798,528	-	-	6,291,960	26,798,528
Other Term	1,810,131	480,153	-	-	1,810,131	480,153
Special Term	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-
Total	87,229,516	70,653,391	-	-	87,229,516	70,653,391

27 Net Earned Premiums

Particulars	Current Year	Previous Year
Gross Earned Premiums	4,328,369,789	2,962,074,732
Premiums Ceded	(87,229,516)	(70,653,391)
Total	4,241,140,274	2,891,421,341

Portfolio-wise detail of Net Earned Premiums

Particulars	Gross Earned Premiums		Premiums Ceded		Net Earned Premiums	
	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year
Endowment	2,801,977,806	1,806,613,094	44,046,138	22,831,496	2,757,931,668	1,783,781,598
Anticipated Endowment	1,009,682,730	631,301,986	29,631,271	16,368,063	980,051,459	614,933,923
Endowment Cum Whole Life	263,987,953	227,962,961	5,450,015	4,175,151	258,537,938	223,787,810
Whole Life	-	-	-	-	-	-
Foreign Employment Term	164,862,399	238,425,020	6,291,960	26,798,528	158,570,439	211,626,492
Other Term	87,858,902	57,771,671	1,810,131	480,153	86,048,770	57,291,518
Special Term	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-
Total	4,328,369,789	2,962,074,732	87,229,516	70,653,391	4,241,140,274	2,891,421,341

28 Commission Income

Particulars	Current Year	Previous Year
Reinsurance Commission Income	-	-
Profit Commission	-	-
Late Fees	33,578,418	8,963,174
Others (to be Specified)	-	-
Total	33,578,418	8,963,174

Portfolio-wise detail of Commission Income

Particulars	Reinsurance Commission Income		Profit Commission		Late Fees		Others (to be specified)		Commission Income	
	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year
Endowment	-	-	-	-	20,216,911	5,638,968	-	-	20,216,911	5,638,968
Anticipated Endowment	-	-	-	-	9,426,019	1,986,817	-	-	9,426,019	1,986,817
Endowment Cum Whole Life	-	-	-	-	3,935,488	1,337,390	-	-	3,935,488	1,337,390
Whole Life	-	-	-	-	-	-	-	-	-	-
Foreign Employment Term	-	-	-	-	-	-	-	-	-	-
Other Term	-	-	-	-	-	-	-	-	-	-
Special Term	-	-	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-	-	-
Total	-	-	-	-	33,578,418	8,963,174	-	-	33,578,418	8,963,174

29 Investment Income

Particulars	Current Year	Previous Year
Interest Income from Financial Assets Measured at Amortised Costs		
i) Fixed Deposit with "A" Class Financial Institutions	603,260,199	482,542,401
ii) Fixed Deposit with Infrastructure Bank	4,763,014	4,268,493
iii) Fixed Deposit with "B" Class Financial Institutions	83,502,985	119,468,175
iv) Fixed Deposit with "C" Class Financial Institutions	30,797,072	19,546,761
v) Debentures	182,991,778	126,061,519
vi) Bonds (Nepal Government/ NRB/ Guaranteed by Nepal Government)	130,875	664,351
vii) Preference Shares of Bank and Financial Institutions	-	-
viii) Bank Deposits other than Fixed Deposit	33,378,881	20,809,080
ix) Policyholder Loans	101,047,826	59,245,258
x) Agent Loans	10,769,443	3,927,273
xi) Employee Loans	5,471,341	7,556,691
xii) Other Interest Income (to be specified)	-	-
Financial Assets Measured at at FVTOCI		
i) Interest Income on Debentures	2,304,089	6,767,602
ii) Dividend Income	-	-
iii) Other Interest Income (to be specified)	-	-
-Realised Gains/ (Losses) on Derecognition	132,161,415	23,391,868
Financial Assets Measured at at FVTPL		
i) Dividend Income	-	-
ii) Other Interest Income (to be specified)	-	-
Rental Income	-	-
Others (to be specified)	-	-
Total	1,190,578,918	874,249,471

30 Net Gains/ (Losses) on Fair Value Changes

Particulars	Current Year	Previous Year
Changes in Fair Value of Financial Assets Measured at FVTPL		
i) Equity Instruments	-	-
ii) Mutual Fund	-	-
iii) Others (to be Specified)	-	-
Changes in Fair Value on Investment Properties	-	-
Changes in Fair Value on Hedged Items in Fair Value Hedges	-	-
Changes in Fair Value on Hedging Instruments in Fair Value Hedges	-	-
Gains/(Losses) of Ineffective Portion on Cash Flow Hedges	-	-
Others (to be Specified)	-	-
Total	-	-

31 Net Realised Gains/ (Losses)

Particulars	Current Year	Previous Year
Realised Gains/ (Losses) on Derecognition of Financial Assets Measured at FVTPL		
i) Equity Instruments	-	-
ii) Mutual Fund	-	-
iii) Others (to be specified)	-	-
Realised Gains/ (Losses) on Derecognition of Financial Assets at Amortised Costs		
i) Debentures	-	-
ii) Bonds	-	-
iii) Others (to be specified)	-	-
Total	-	-

32 Other Income

Particulars	Current Year	Previous Year
Unwinding of discount on Financial Assets at Amortised Costs		
i) Employee Loans	1,717,075	2,439,911
ii) Bonds	-	-
iii) Others (to be Specified)	-	-
Foreign Exchange Income	-	-
Interest Income from Finance Lease	-	-
Amortization of Deferred Income	-	-
Profit from disposal of Property, Plant and Equipment	(2,571,191)	(149,301)
Amortization of Deferred Income	-	-
Stamp Income	-	-
Others (to be specified)	-	-
- Settlement from FE Pool	-	22,256,475
- Change in Depreciation Method	-	-
- Others	645,578	268,317
Total	(208,537)	24,815,402

33 Gross Benefits and Claims Paid

Particulars	Current Year	Previous Year
Gross Benefits and Claims Paid	958,078,296	449,588,149
Total	958,078,296	449,588,149

34 Claims Ceded

Particulars	Current Year	Previous Year
Claims Ceded to Reinsurers	91,073,253	51,116,927
Total	91,073,253	51,116,927

Portfolio-wise detail of Gross Benefits and Claims Paid and Claims Ceded

Particulars	Gross Benefits and Claims Paid		Claims Ceded		Net Claims Paid before Change in Contract Liabilities	
	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year
Endowment	223,513,721	98,881,353	33,621,374	6,645,945	189,892,347	92,235,408
Anticipated Endowment	457,395,526	193,130,333	10,555,000	10,000,000	446,840,526	183,130,333
Endowment Cum Whole Life	42,266,464	17,624,780	6,018,750	1,787,500	36,247,714	15,837,280
Whole Life	-	-	-	-	-	-
Foreign Employment Term	194,435,849	125,856,983	39,708,130	32,583,482	154,727,719	93,273,501
Other Term	40,466,736	14,094,700	1,170,000	100,000	39,296,736	13,994,700
Special Term	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-
Total	958,078,296	449,588,149	91,073,253	51,116,927	867,005,043	398,471,222

Fig.in NPR

Notes to Financial Statements (Continued...)

Details of Gross Benefits and Claims Paid
Current Year

Particulars	Death Claim	Maturity Claim	Partial Maturity Claim	Surrender Value Claim	Other Claims	Gross Claim	Claim Ceded	Net Claim
Endowment	62,509,819	57,705,927	-	102,697,975	600,000	223,513,721	33,621,374	189,892,347
Anticipated Endowment	17,696,499	1,038,380	404,950,501	33,210,146	500,000	457,395,526	10,555,000	446,840,526
Endowment Cum Whole Life	14,343,257	5,884,688	-	22,038,520	-	42,266,464	6,018,750	36,247,714
Whole Life	-	-	-	-	-	-	-	-
Foreign Employment Term	194,435,849	-	-	-	-	194,435,849	39,708,130	154,727,719
Other Term	40,466,736	-	-	-	-	40,466,736	1,170,000	39,296,736
Special Term	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-
Total	329,452,160	64,628,995	404,950,501	157,946,641	1,100,000	958,078,296	91,073,253	867,005,043

Previous Year

Particulars	Death Claim	Maturity Claim	Partial Maturity Claim	Surrender Value Claim	Other Claims	Gross Claim	Claim Ceded	Net Claim
Endowment	15,794,364	35,637,690	-	47,449,298	-	98,881,353	6,645,945	92,235,408
Anticipated Endowment	12,971,470	139,200	161,694,900	18,324,763	-	193,130,333	10,000,000	183,130,333
Endowment Cum Whole Life	6,226,341	4,037,536	-	7,360,903	-	17,624,780	1,787,500	15,837,280
Whole Life	-	-	-	-	-	-	-	-
Foreign Employment Term	125,856,983	-	-	-	-	125,856,983	32,583,482	93,273,501
Other Term	14,094,700	-	-	-	-	14,094,700	100,000	13,994,700
Special Term	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-
Total	174,943,859	39,814,426	161,694,900	73,134,964	-	449,588,149	51,116,927	398,471,222

Notes to Financial Statements (Continued...)

Fig.in NPR

35 Change in Contract Liabilities

Particulars	Current Year	Previous Year
(a) Gross Change in Contract Liabilities		
Policy liabilities and provisions	2,842,519,415	2,049,978,513
Bonus Liability	232,298,038	94,676,508
Unallocated Surplus	(3,046,817)	(6,981,812)
Premium deficiency reserve	-	-
Outstanding Claim reserve	(439,240)	(24,461,986)
Others (to be Specified)	-	-
Total Gross Change in Contract Liabilities	3,071,331,395	2,113,211,224
(b) Change in Reinsurance Assets		
Policy liabilities and provisions		
Premium deficiency reserve		
Outstanding Claim reserve		
Others (to be Specified)		
Total Change in Reinsurance Assets	-	-
Net Change in Contract Liabilities	3,071,331,395	2,113,211,224

Portfolio-wise detail of Net Change in Contract Liabilities

Particulars	Gross Change in Contract Liabilities		Change in Reinsurance Assets		Net Change in Contract Liabilities	
	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year
Endowment	2,468,682,210	1,586,353,567			2,468,682,210	1,586,353,567
Anticipated Endowment	356,066,265	313,365,711			356,066,265	313,365,711
Endowment Cum Whole Life	247,937,121	211,847,946			247,937,121	211,847,946
Whole Life	-	-			-	-
Foreign Employment Term	(1,354,200)	1,644,000			(1,354,200)	1,644,000
Other Term	-	-			-	-
Special Term	-	-			-	-
Others (to be Specified)	-	-			-	-
Total	3,071,331,395	2,113,211,224	-	-	3,071,331,395	2,113,211,224

36 Commission Expenses

Particulars	Current Year	Previous Year
Commission Expenses on Insurance Contracts	483,588,591	349,164,386
Others (To be specified)	-	-
Total	483,588,591	349,164,386

Portfolio-wise detail of Commission Expenses

Particulars	Commission Expenses on Insurance Contracts		Others		Commission Expenses	
	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year
Endowment	294,048,777	211,557,968	-	-	294,048,777	211,557,968
Anticipated Endowment	153,990,943	104,529,796	-	-	153,990,943	104,529,796
Endowment Cum Whole Life	25,295,974	27,172,810	-	-	25,295,974	27,172,810
Whole Life	-	-	-	-	-	-
Foreign Employment Term	-	-	-	-	-	-
Other Term	10,252,898	5,903,812	-	-	10,252,898	5,903,812
Special Term	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-
Total	483,588,591	349,164,386	-	-	483,588,591	349,164,386

Details of Commission Expenses

Particulars	Commission Expense on First Year Premium		Commission Expense on Single Premium		Commission Expense on Renewal Premium		Total	
	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year
Endowment	163,059,790	107,577,997	37,647,421	19,775,297	93,341,565	84,204,674	294,048,777	211,557,968
Anticipated Endowment	90,581,678	66,781,739	763,910	-	62,645,355	37,748,057	153,990,943	104,529,796
Endowment Cum Whole Life	9,355,733	11,989,456	-	-	15,940,242	15,183,354	25,295,974	27,172,810
Whole Life	-	-	-	-	-	-	-	-
Foreign Employment Term	-	-	-	-	-	-	-	-
Other Term	10,252,898	5,903,812	-	-	-	-	10,252,898	5,903,812
Special Term	-	-	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-	-	-
Total	273,250,099	192,253,004	38,411,331	19,775,297	171,927,162	137,136,085	483,588,591	349,164,386

37 Service Fees

Particulars	Current Year	Previous Year
Gross Service Fees	42,335,819	29,186,932
Reinsurer's Share of Service Fees	(872,295)	(706,535)
Total	41,463,524	28,480,397

Portfolio-wise detail of Service Fees

Particulars	Service Fees		Reinsurer's Share of Service Fees		Net Service Fees	
	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year
Endowment	28,019,778	18,066,131	440,461	228,315	27,579,317	17,837,816
Anticipated Endowment	10,096,827	6,313,020	296,313	163,681	9,800,515	6,149,339
Endowment Cum Whole Life	2,639,880	2,279,630	54,500	41,752	2,585,379	2,237,878
Whole Life	-	-	-	-	-	-
Foreign Employment Term	449,426	1,914,181	62,920	267,985	386,506	1,646,196
Other Term	1,129,908	613,970	18,101	4,802	1,111,807	609,168
Special Term	-	-	-	-	-	-
Others (to be Specified)	-	-	-	-	-	-
Total	42,335,819	29,186,932	872,295	706,535	41,463,524	28,480,397

38 Employee Benefits Expenses

Particulars	Current Year	Previous Year
Salaries	99,128,333	70,574,530
Allowances	86,881,623	98,312,379
Defined Benefit Plans		
i) Gratuity	7,034,148	5,238,978
ii) Others (to be Specified)	-	-
Defined Contribution Plans		
i) Provident Fund	8,792,814	6,010,984
ii) Others (to be Specified)	-	-
Leave Encashment	23,358,789	12,217,521
Termination Benefits	-	-
Festival Allowances	13,324,366	12,008,227
Training Expenses	115,938	517,837
Uniform Expenses	1,530,775	1,178,257
Medical Expenses	2,075,850	1,901,013
Staff Insurance Expenses	5,871,849	5,650,591
Staff Welfare	-	-
Bonus	32,357,066	35,284,068
Others (to be Specified)		
- Staff Incentive	11,394,409	8,297,224
- Severance Pay	3,918,825	-
- Amortization of prepaid staff benefits	1,717,075	2,439,911
Total	297,501,860	259,631,521

39 Depreciation & Amortization Expenses

Particulars	Current Year	Previous Year
Depreciation on Property, Plant and Equipment (Refer Note. 5)	10,885,090	11,535,383
Depreciation on Investment Properties (Refer Note. 6)	-	-
Amortization of Intangible Assets (Refer Note. 4)	596,898	548,968
Total	11,481,989	12,084,351

40 Impairment Losses

Particulars	Current Year	Previous Year
Impairment Losses on Property, Plant and Equipment, Investment Properties and Intangible Assets		
i) Property, Plant and Equipment		
ii) Investment Properties		
iii) Intangible Assets		
Impairment Losses on Financial Assets		
i) Investments		
ii) Loans	(223,504)	-
iii) Other Financial Assets		
iv) Cash and Cash Equivalents		
v) Others (to be Specified)		
Impairment Losses on Other Assets		
i) Reinsurance Assets		
ii) Insurance Receivables		
iii) Lease Receivables		
iv) Others (to be Specified)		
Total	(223,504)	-

41 Other Expenses

Particulars	Current Year	Previous Year
Rent Expenses	31,221,770	30,789,000
Electricity and Water	1,754,487	1,480,666
Repair & Maintenance		
i) Buildings	-	-
ii) Vehicles	304,678	295,013
iii) Office Equipments	559,001	294,523
iv) Others (to be Specified)	2,431,505	1,096,947
Telephone & Communication	7,150,555	6,686,578
Printing & Stationary	4,067,449	11,833,886
Office Consumable Expenses	607,287	790,121
Travelling Expenses		
i) Domestic	2,076,170	3,064,634
ii) Foreign	-	-
Agent Training	2,701,217	4,659,329
Other Agent Expenses	312,391,944	208,848,489
Insurance Premium	934,120	620,767
Security Expenses	465,631	997,573
Legal and Consulting Expenses	435,600	22,600
Newspapers, Books and Periodicals	73,640	134,457
Advertisement & Promotion Expenses	3,401,503	5,727,711
Business Promotion	366,253	-
Guest Entertainment	1,175,812	1,144,806
Gift and Donations	750,000	750,000
Board Meeting Fees and Expenses		
i) Meeting Allowances	1,735,000	1,074,000
ii) Other Allowances	764,182	611,785
Other Committee/ Sub-committee Expenses		
i) Meeting Allowances	872,000	726,000
ii) Other Allowances	1,245	129,460
Annual General Meeting Expenses	319,424	-
Audit Related Expenses		
i) Statutory Audit	305,100	-
ii) Tax Audit	-	-
iii) Long Form Audit Report	-	-
iv) Other Fees	-	-
v) Internal Audit	150,000	300,000
vi) Others (to be Specified)	40,388	207,771
Bank Charges	74,687	62,892
Fee and Charges	1,203,534	1,032,784
Postage Charges	349,393	2,829,834
Others (to be Specified)		
- Transportation Expenses	5,506,913	4,030,596
- Actuarial Service Fees	1,347,226	-
- Medical fee	1,775,963	1,433,886
- Fines and penalties	-	-
- Share Issue Costs	1,256,535	952,682
- Other Office Expenses	8,555,573	15,912,750
- Loan written off	8,537	204,061
- FE Pool Expenses	2,247,129	8,832,603
Total	399,381,451	317,578,204

42 Finance Cost

Particulars	Current Year	Previous Year
Unwinding of discount on Provisions	-	-
Unwinding of discount on Financial Liabilities at Amortised Costs	-	-
Interest Expenses - Bonds	-	-
Interest Expenses - Debentures	-	-
Interest Expenses - Term Loans	-	-
Interest Expenses - Leases	-	-
Interest expenses - Overdraft Loans	2,345,127	3,271,469
Others (to be Specified)	-	-
Total	2,345,127	3,271,469

43 Income Tax Expense

(a) Income Tax Expense

Particulars	Current Year	Previous Year
Current Tax		
i) Income Tax Expenses for the Year	-	
ii) Income Tax Relating to Prior Periods	-	
Deferred Tax For The Year		
i) Originating and reversal of temporary differences	7,022,462	(10,755,453)
ii) Changes in tax rate	-	
iii) Recognition of previously unrecognised tax losses	-	
iv) Write-down or reversal	-	
v) Others (to be Specified)	-	
Income Tax Expense	7,022,462	(10,755,453)

(b) Reconciliation of Taxable Profit & Accounting Profit

Particulars	Current Year	Previous Year
Accounting Profit Before Tax	291,213,598	317,556,615
Add: Effect of expenses that are not deductible for tax purpose		
i) Net Benefits & Claims Paid	3,938,336,438	2,511,682,446
ii) Excess Depreciation	2,047,885	3,403,728
iii) Excess Repair & Maintenance	1,691,755	857,848
iv) Provision for Gratuity	7,034,148	5,238,978
v) Provision for Leave	9,645,241	7,866,743
vi) Gain on disposal routed through Retained Earning.	12,606,312	12,169,114
vii) Impact of Lease Equalization	(438,403)	969,103
Less: Tax effect on exempt income and additional deduction	-	
i) Net Insurance Premium	(4,241,140,274)	(2,891,421,341)
ii) Dividend Income	(2,304,089)	(6,767,602)
Less: Adjustments to Current Tax for Prior Periods		
i)		-
ii)		
Add/ (Less): Others (to be Specified)		
i)		
ii)		-
Income Tax Expense	18,692,612	(38,444,368)
Effective Tax Rate	-	-

Notes to Financial Statements (Continued...)
45 Insurance Risk

Insurance risk includes the risk of incurring higher claims costs than expected owing to the random nature of claims, frequency and severity and the risk of change in the legal or economic conditions of insurance or reinsurance cover. This may result in the insurer having either received too little premium for the risks it has agreed to underwrite and hence has not enough funds to invest and pay claims, or that claims are in excess of those expected.

The Company seeks to minimise insurance risk through a formalised reinsurance arrangement with an appropriate mix and spread of business between classes of business based on its overall strategy. This is complemented by observing formalised risk management policies.

The Company considers insurance risk to be a combination of the following components of risks:

- Product development
- Pricing
- Underwriting and
- Claims Handling
- Reinsurance
- Reserving

a) Product development:

The Company principally issues the following types of Life Insurance contracts:

- Endowment
- Anticipated Endowment
- Endowment Cum Whole Life
- Whole Life
- Foreign Employment Term
- Other Term
- Special Term
- Others (to be Specified)

The above risk exposure is mitigated by the diversification across a large portfolio of insurance contracts and geographical areas. The variability of risks is improved by careful selection and implementation of underwriting strategies, which are designed to ensure that risks are diversified in terms of type of risk and level of insured benefits.

Furthermore, strict claim review policies to assess all new and ongoing claims, regular detailed review of claims handling procedures and frequent investigation of possible fraudulent claims are put in place to reduce the risk exposure of the Company. The Company further enforces a policy of actively managing and promptly pursuing claims, in order to reduce its exposure to unpredictable future developments that can negatively impact the business.

b) Pricing:

The pricing of an insurance product involves the estimation of claims, operational and financing costs and the income arising from investing the premium received. The pricing process typically comprises collecting data on the underlying risks to be covered, determining the pricing assumptions and the base rate, setting the final premium rate, and monitoring the review of the appropriateness of pricing.

The Company collects adequate data to validate the reasonableness of the underlying assumptions used for pricing. The base rate represents the amount required to meet the value of anticipated benefits, expenses, and margins for risks and profit. Data primarily relates to the company's own historical experience and that of the industry where relevant. These may be supplemented by other internal and external data, and could include trends observed in claims costs and expenses.

Pricing is done by modelling all identified risks, using appropriate methodologies depending on the complexity of the risks and available data. Adequate buffers are kept in the premiums to cushion against the risk that actual experience may turn out to be worse than expected.

c) Underwriting:

The Company's underwriting process is governed by the internal underwriting procedures. Some of the actions undertaken to mitigate underwriting risks are detailed below:

- Investments are made on the training and development of underwriting and claims management staff, including those attached to the distribution network.
- Application of Four-Eye principle on underwriting process.
- Pre-underwriting inspections are made on new business over a predetermined threshold to evaluate risk prior to acceptance.
- Post-underwriting reviews are conducted to ensure that set guidelines have been observed.
- Adequate reinsurance arrangements are in place and reviews are undertaken to ensure the adequacy of these covers.

d) Claims handling:

The Company considers insurance claim risk to be a combination of the following components of risks:

- Mortality Risk – risk of loss arising due to policyholder death experience being different than expected
- Longevity Risk – risk of loss arising due to the annuitant living longer than expected
- Investment Return Risk – risk of loss arising from actual returns being different than expected
- Expense Risk – risk of loss arising from expense experience being different than expected
- Policyholder Decision Risk – risk of loss arising due to policyholder experiences (lapses and surrenders) being different than expected

Assumptions

The assumptions that have the greatest effect on the statement of financial position and statement of profit or loss of the Company are listed below:

Particulars	Current Year				Previous Year			
	Mortality Rates	Investment Return	Lapse and Surrender Rate	Discount Rate	Mortality Rates	Investment Return	Lapse and Surrender Rate	Discount Rate
Life Insurance	105% of NALM 2009	13.85%	4.17%	6.00%	105% of NALM 2009	12.95%	4.17%	6.00%

Sensitivities

The life insurance claim liabilities are sensitive to the key assumptions as mentioned in the table below.

The following analysis is performed for reasonably possible movements in the key assumptions with all other assumptions held constant, showing the impact on gross and net liabilities, profit before tax and profit after tax. The correlation of assumptions will have a significant effect in determining the ultimate claims liabilities, but to demonstrate the impact due to changes in assumptions, assumptions had to be changed on an individual basis.

Particulars	Changes in Assumptions	Current Year				Previous Year			
		Increase/ (Decrease) on Gross Liabilities	Increase/ (Decrease) on Net Liabilities	Increase/ (Decrease) - Profit Before Tax	Increase/ (Decrease) - Profit After Tax	Increase/ (Decrease) on Gross Liabilities	Increase/ (Decrease) on Net Liabilities	Increase/ (Decrease) - Profit Before Tax	Increase/ (Decrease) - Profit After Tax
Mortality Rate	150% of Base	404,621,000	404,621,000	(291,872,259)	(291,872,259)	465,378,000	465,378,000	(379,443,000)	(379,443,000)
Longevity	+10%								
Investment Return	+1%								
Expense	+10%								
Lapse and Surrender Rate	+10%								
Discount Rate	+1%	(1,591,542,000)	(1,591,542,000)	159,154,200	159,154,200	(926,763,000)	(926,763,000)	92,676,300	92,676,300
Mortality Rate	50% of Base	(461,195,000)	(461,195,000)	46,119,500	46,119,500	(139,904,000)	(139,904,000)	13,990,400	13,990,400
Longevity	-10%								
Investment Return	-1%								
Expense	-10%								
Lapse and Surrender Rate	-10%								
Discount Rate	-1%	2,451,570,000	2,451,570,000	(2,338,821,259)	(2,338,821,259)	1,731,405,000	1,731,405,000	(1,645,470,000)	(1,645,470,000)

e) Reinsurance

The Company purchases reinsurance as part of its risks mitigation programme. Premium ceded to the reinsurers is in accordance with the terms of the programmes already agreed based on the risks written by the insurance companies. Recoveries from reinsurers on claims are based on the cession made in respect of each risk and is estimated in a manner consistent with the outstanding claims provisions made for the loss. Although we mitigate our exposures through prudent reinsurance arrangements, the obligation to meet claims emanating from policy holders rests with the Company. Default of reinsurers does not negate this obligation and in that respect the Company carries a credit risk up to the extent ceded to each reinsurer.

f) Reserving

Insurance Contract Liabilities are created to cover this risk based on the actuarial valuation report.

The table below sets out the concentration of risk associated with above mentioned products. Risk as at year end has been measured as insurance contract liabilities and disclosed as below:

Particulars	Current Year			Previous Year		
	Gross Insurance Liabilities	Reinsurance Assets	Net Liabilities	Gross Insurance Liabilities	Reinsurance Assets	Net Liabilities
Endowment	7,798,178,911		7,798,178,911	5,330,513,809		5,330,513,809
Anticipated Endowment	1,530,486,572		1,530,486,572	1,174,820,506		1,174,820,506
Endowment Cum Whole Life	1,109,654,795		1,109,654,795	861,717,676		861,717,676
Whole Life	-		-	-		-
Foreign Employment Term	207,577,813		207,577,813	327,956,519		327,956,519
Other Term	55,590,343		55,590,343	30,458,427		30,458,427
Special Term	-		-	-		-
Others (to be Specified)	-		-	-		-
Total	10,701,488,434	-	10,701,488,434	7,725,466,937	-	7,725,466,937

Notes to Financial Statements (Continued...)
46 Fair Value Measurements
(i) Financial Instruments by Category & Hierarchy

This section explains the judgements and estimates made in determining the Fair Values of the Financial Instruments that are (a) recognised and measured at fair value and (b) measured at Amortised Cost and for which Fair Values are disclosed in the Financial Statements.

To provide an indication about the reliability of the inputs used in determining Fair Value, the Company has classified its financial instruments into Three Levels prescribed as per applicable NFRS.

Particulars	Level	Current Year			Previous Year		
		FVTPL	FVOCI	Amortised Cost	FVTPL	FVOCI	Amortised Cost
Investments							
i) Investment in Equity Instruments	1		480,438,198			330,552,278	
ii) Investment in Mutual Funds	2		31,312,035			11,816,786	
iii) Investment in Preference Shares of Bank and Financial Institutions							
iv) Investment in Debentures	3			2,073,737,000			1,652,979,000
v) Investment in Bonds (Nepal Government/ NRB/ Guaranteed by Nepal Government)	3			-			15,000,000
vi) Fixed Deposits	3			6,999,600,000			6,815,200,000
vii) Others (to be specified)							
Loans	3			1,399,049,782			891,332,957
Other Financial Assets	3			315,577,148			89,026,546
Cash and Cash Equivalents	3			2,234,475,823			689,287,146
Total Financial Assets		-	511,750,233	13,022,439,752	-	342,369,064	10,152,825,649
Borrowings				-			-
Other Financial Liabilities	3			244,945,156			295,018,649
Total Financial Liabilities		-	-	244,945,156	-	-	295,018,649

Level 1: Level 1 Hierarchy includes Financial Instruments measured using Quoted Prices.

Level 2: Fair Value of Financial Instruments that are not traded in an active market is determined using valuation techniques which maximises the use of observable market data and rely as little as possible on entity-specific estimates. If all significant inputs required to determine Fair Value of an instrument are observable, the instrument is included in Level 2.

Level 3: If one or more of the significant inputs is not based on observable market data, the instrument is included in Level 3.

There is no transfer of Financial Instruments between different levels as mentioned above during the year.

(ii) Valuation Technique Used to Determine Fair Value

- Use of quoted market prices or dealer quotes for similar instruments
- Fair Value of remaining financial instruments is determined using discounted cash flow analysis

(iii) Valuation Process

The finance and accounts department of the Company performs the valuation of financial assets and liabilities required for financial reporting purposes. Discussion on valuation processes and results are held at least once in a year.

The main level 3 inputs are derived and evaluated as follows:

- Discount rate is arrived at considering the internal and external factors.
- Discounting has been applied where assets and liabilities are non-current, and the impact of the discounting is material

(iv) Fair Value of Financial Assets and Liabilities Measured at Amortised Cost

Particulars	Current Year		Previous Year	
	Carrying Amount	Fair Value	Carrying Amount	Fair Value
Investments				
i) Investment in Preference Shares of Bank and Financial Institutions				
ii) Investment in Debentures	2,073,737,000		1,652,979,000	
iii) Investment in Bonds (Nepal Government/ NRB/ Guaranteed by Nepal Government)	-		15,000,000	
iv) Fixed Deposit	6,999,600,000		6,815,200,000	
v) Others (to be Specified)				
Loans				
i) Loan to Associates	-		-	
ii) Loan to Employees	99,705,268		86,527,858	
iii) Loan to Agent	134,839,610		67,143,428	
iv) Loan to Policyholders	1,167,870,241		741,362,697	
v) Others (to be Specified)				
Other Financial Assets				
Total Financial Assets at Amortised Cost	10,475,752,119	-	9,378,212,983	-
Borrowings				
i) Bonds	-		-	
ii) Debentures	-		-	
iii) Term Loans - Bank and Financial Institution	-		-	
iv) Bank Overdrafts	-		-	
v) Others (to be Specified)	-		-	
Other Financial Liabilities	244,945,156		295,018,649	
Total Financial Liabilities at Amortised Cost	244,945,156	-	295,018,649	-

The fair values of the above financial instruments measured at amortised cost are calculated based on cash flows discounted using current discount rate.

The carrying amounts of cash and cash equivalents are considered to be the same as their fair values due to their short-term nature.

47 Financial Risk Management

The Company's activities expose it to Credit Risk, Liquidity Risk & Market Risk.

i) Credit Risk

Credit risk is the risk of financial loss as a result of the default or failure of third parties to meet their payment obligations to the Company. Thus, for an insurance contract, credit risk includes the risk that an insurer incurs a financial loss because a reinsurer defaults on its obligations under the reinsurance contract.

The following policies and procedures are in place to mitigate the Company's exposure to credit risk:

- Company has credit risk policy which sets out the assessment and determination of what constitutes credit risk for the Company. Compliance with the policy is monitored and exposures and breaches are reported to the Company's risk committee. The policy is regularly reviewed for pertinence and for changes in the risk environment.
- Reinsurance is placed with counterparties that have a good credit rating and concentration of risk is avoided by entering into agreement with more than one party. At each reporting date, management performs an assessment of creditworthiness of reinsurers and updates the reinsurance purchase strategy, ascertaining suitable allowance for impairment.
- The company deals with only creditworthy counterparties and obtains sufficient collateral where appropriate, as a means of mitigating the risk of financial loss from defaults.

Expected Credit Losses for Financial Assets at Amortised Costs as at Ashadh 31, 2078

Particulars		Asset Group	Gross Carrying Amount	Expected probability of Default	Expected Credit Losses	Carrying Amount After Provision
Credit Risk has not significantly increased since initial recognition	Loss allowance measured at 12 months expected credit losses	Agent Loans	134,839,610		(3,365,337)	131,474,273
Credit Risk has significantly increased and not credit impaired	Loss allowance measured at life-time expected credit losses					
		Credit Risk has significantly increased and credit impaired				

Expected Credit Losses for Financial Assets at Amortised Costs as at Ashadh 31, 2077

Particulars		Asset Group	Gross Carrying Amount	Expected probability of Default	Expected Credit Losses	Carrying Amount After Provision
Credit Risk has not significantly increased since initial recognition	Loss allowance measured at 12 months expected credit losses	Agent Loans	67,143,428		(3,701,025)	63,442,402
Credit Risk has significantly increased and not credit impaired	Loss allowance measured at life-time expected credit losses					
		Credit Risk has significantly increased and credit impaired				

Reconciliation of Loss Allowance Provision

Particulars	Measured at 12 months expected credit losses	Measured at life-time expected credit losses	
		Credit Risk has significantly increased and not credit impaired	Credit Risk has significantly increased and credit impaired
Loss Allowance on Ashadh 31, 2077	3,701,025		
Changes in loss allowances	-		
Write-offs	-		
Recoveries	(335,688.23)		
Loss Allowance on Ashadh 31, 2078	3,365,337	-	-

ii) Liquidity Risk

Liquidity risk is the risk that an entity will encounter difficulty in meeting obligations associated with financial liabilities that are settled by delivering cash or another financial asset. In respect of catastrophic events there is also a liquidity risk associated with the timing differences between gross cash out-flows and expected reinsurance recoveries.

Maturity of Financial Liabilities:

The table below summarises the Company's Financial Liabilities into Relevant Maturity Groupings based on their Contractual Maturities for all Financial Liabilities.

Particulars	Current Year			Previous Year		
	Upto 1 Year	1 Year to 5 Year	More than 5 Year	Upto 1 Year	1 Year to 5 Year	More than 5 Year
Borrowings						
Other Financial Liabilities	244,945,156	-	-	295,018,649		
Total Financial Liabilities	244,945,156	-	-	295,018,649	-	-

iii) Market Risk
a1) Foreign Currency Risk Exposure

Foreign exchange risk is the potential for the Company to experience volatility in the value of its assets, liabilities and solvency and to suffer actual financial losses as a result of changes in value between the currencies of its assets and liabilities and its reporting currency. The Company does not maintain foreign currency denominated assets in its investment portfolios and as such is not exposed to foreign exchange risk related to investments.

The Company has no significant concentration of currency risk. The amount with reinsurer is settled in Nepali Rupee.

b1) Interest Rate Risk

Interest rate risk is the risk that the fair value or future cash flows of a financial instrument will fluctuate because of changes in market interest rates.

The major interest rate risk that the Company is exposed to is the discount rate for determining insurance liabilities.

b2) Interest Rate Sensitivity

Profit or Loss is sensitive to changes in Interest Rate for Borrowings. A change in Market Interest Level by 1% which is reasonably possible based on Management's Assessment would have the following effect on the Profit After Tax.

Particulars	Current Year	Previous Year
Interest Rate - Increase By 1%*	99,234,494	79,022,833
Interest Rate - Decrease By 1%*	(99,234,494)	(79,022,833)

* Holding all other Variable Constant

c1) Equity Price Risk

Equity price risk is the risk that the fair value or future cash flows of a financial instrument will fluctuate because of changes in equity prices (other than those arising from interest rate risk or currency risk), whether those changes are caused by factors specific to the individual financial instrument or its issuer, or by factors affecting all similar financial instruments traded in the market.

The Company has invested in equity securities and the exposure is equity securities price risk from investments held by the Company and classified in the statement of financial position as fair value through OCI.

b2) Sensitivity

The table below summarises the impact of increase/decrease of the index in the Company's equity and impact on OCI for the period. The analysis is based on the assumption that the equity index had increased/ decreased by 1% with all other variables held constant, and that all the Company's equity instruments moved in line with the index.

Particulars	Current Year	Previous Year
Nepse Index - Increase By 1%*	5,117,502	3,423,691
Nepse Index - Decrease By 1%*	(5,117,502)	(3,423,691)

* Other components of equity would increase/decrease as a result of gains/ (losses) on equity securities classified as fair value through other comprehensive income.

48 Operational Risk

Operational Risk is the risk of direct or indirect loss, or damaged reputation resulting from inadequate or failed internal processes, people and systems or external events. When controls fail to perform, operational risks can cause damage to reputation, have legal or regulatory implications or can lead to financial loss. The Company cannot expect to eliminate all operational risks, but by initiating a rigorous control framework and by monitoring and responding to potential risks, the Company is able to manage the risks. Controls include effective segregation of duties, access controls, authorisation and reconciliation procedures, staff education and assessment processes, including the use of internal audit. Business risks such as changes in environment, technology and the industry are monitored through the Company's strategic planning and budgeting process.

49 Capital Management

The Company's objectives when managing Capital are to:

- Safeguard their ability to continue as a going concern so that they can continue to provide returns for shareholders and benefits for other stakeholders, and
- Maintain an optimal capital structure to reduce the cost of capital.

In order to maintain or adjust the capital structure, the Company may adjust the amount of dividends paid to shareholders, return capital to shareholders or issue new shares.

Regulatory minimum paid up capital

Life insurance companies were required by the Directive of Insurance Board to attain a stipulated minimum paid up capital of NPR 2 billion by mid-July 2018. As on the reporting date, the company's paid up capital is NPR 2,262,894,500.

Dividend

Particulars	Current Year	Previous Year
(i) Dividends recognised		
Final dividend for the year ended Ashadh 31, 2076	226,856,611	142,976,842
	226,856,611	142,976,842
(ii) Dividends not recognised at the end of the reporting period		
The Board of directors in its 27 th meeting dated 10 November, 2020 has passed a resolution recommending for distribution of bonus shares at 5% and cash dividend including tax at 5.526% of paid up capital as on 10 November, 2020 utilising the Share Premium of NPR 31,103,143 and the distributable profits. Although the Annual General Meeting held has already approved the resolution, the dividend has not been recognised as the AGM was held after the year end.	-	226,856,611
The Board of directors in its 30 th meeting dated 30 October, 2021 has passed a resolution recommending for distribution of bonus shares at 12.70% and cash dividend (for the provision of tax in bonus share) at 0.6684% of paid up capital as on 30 October, 2021 utilising the distributable profits.	302,513,263	302,513,263
	302,513,263	302,513,263

50 Earnings Per Share

Particulars	Current Year	Previous Year
Profit For the Year used for Calculating Basic Earning per Share	284,191,136	328,312,068
Add: Interest saving on Convertible Bonds	-	-
Profit For the Year used for Calculating Diluted Earning per Share	284,191,136	328,312,068
Weighted Average Number of Equity Shares Outstanding During the Year For Basic Earning per Share	21,636,991	18,102,461
Adjustments for calculation of Diluted Earning per Share:		
i) Dilutive Shares	-	-
ii) Options	-	-
iii) Convertible Bonds	-	-
Weighted Average Number of Equity Shares Outstanding During the Year for Diluted Earning Per Share	21,636,991	18,102,461
Nominal Value of Equity Shares	100	100
Basic Earnings Per Share	13.13	18.14
Diluted Earnings Per Share	13.13	18.14

Notes to Financial Statements (Continued...)
51 Operating Segment

Segment information is presented in respect of the Company's business segments. Management of the Company has identified portfolio as business segment and the Company's internal reporting structure is also based on portfolio. Performance is measured based on segment profit as management believes that it is most relevant in evaluating the results of segment relative to other entities that operate within these industries.

Segment asset is disclosed below based on total of all asset for each business segment.

The Company operates predominantly in Nepal and accordingly, the Management of the Company is of the view that the financial information by geographical segments of the Company's operation is not necessary to be presented.

Business Segments of the Company's are:

- i) Endowment
- ii) Anticipated Endowment
- iii) Endowment Cum Whole Life
- iv) Whole Life
- v) Foreign Employment Term
- vi) Other Term
- vii) Special Term
- viii) Others (to be Specified)

a) Segmental Information for the year ended Ashadh 31, 2018 (July 15, 2021)

Particulars	Endowment	Anticipated Endowment	Endowment Cum Whole Life	Whole Life	Foreign Employment Term	Other Term	Special Term	Others (to be Specified)	Inter Segment Elimination	Total
Income:										
Gross Earned Premiums	2,801,977,806	1,009,682,730	263,987,953	-	164,862,399	87,858,902	-	-	-	4,328,369,789
Premiums Ceded	(44,046,138)	(29,631,271)	(5,450,015)	-	(6,291,960)	(1,810,131)	-	-	-	(87,229,516)
Inter-Segment Revenue										
Net Earned Premiums	2,757,931,668	980,051,459	258,537,938	-	158,570,439	86,048,770	-	-	-	4,241,140,274
Commission Income	20,216,911	9,426,019	3,935,488	-	-	-	-	-	-	33,578,418
Investment Income										
- Policyholder Loan Interest	71,970,049	15,842,128	13,235,648	-	-	-	-	-	-	101,047,826
- Other Investment Income	611,453,260	125,557,517	82,425,381	-	19,084,029	8,248,385	-	-	242,762,521	1,089,531,092
Net Gains/ (Losses) on Fair Value Changes										
Net Realised Gains/ (Losses)										
Other Income	(117,033)	(24,032)	(15,776)	-	(3,653)	(1,579)	-	-	(46,465)	(208,537)
Total Segmental Income	683,306,276	141,375,614	95,645,253	-	19,080,376	8,246,806	-	-	242,716,056	5,465,089,072
Expenses:										
Gross Benefits and Claims Paid	223,513,721	457,395,526	42,266,464	-	194,435,849	40,466,736	-	-	-	958,078,296
Claims Ceded	(33,621,374)	(10,555,000)	(6,018,750)	-	(39,708,130)	(1,170,000)	-	-	-	(91,073,253)
Gross Change in Contract Liabilities	2,468,682,210	356,066,265	247,937,121	-	(1,354,200)	-	-	-	-	3,071,331,395
Change in Contract Liabilities Ceded to Reinsurers	-	-	-	-	-	-	-	-	-	-
Net Benefits and Claims Paid	2,658,574,556	802,906,791	284,184,835	-	153,373,519	39,296,736	-	-	-	3,938,336,438
Commission Expenses	294,048,777	153,990,943	25,295,974	-	-	10,252,898	-	-	-	483,588,591
Service Fees	27,579,317	9,800,515	2,585,379	-	386,506	1,111,807	-	-	-	41,463,524
Employee Benefits Expenses	180,630,577	61,625,515	17,194,908	-	897,484	7,403,189	-	-	29,750,186	297,501,860
Depreciation and Amortization Expenses	6,971,379	2,378,417	663,632	-	34,638	285,724	-	-	1,148,199	11,481,989
Impairment Losses	(135,702)	(46,297)	(12,918)	-	(674)	(5,562)	-	-	(22,350)	(223,504)
Other Expenses	242,487,567	82,729,189	23,083,309	-	1,204,828	9,938,414	-	-	39,938,145	399,381,451
Finance Cost	1,423,862	485,777	135,543	-	7,075	58,357	-	-	234,513	2,345,127
Total Segmental Expenses	3,411,580,332	1,113,870,849	353,130,662	-	155,903,376	68,341,563	-	-	71,048,692	5,173,875,474
Total Segmental Results	(2,728,274,056)	(972,495,235)	(257,485,409)	-	(136,823,000)	(60,094,757)	-	-	171,667,364	291,213,598
Segment Assets	10,564,651,599	2,073,711,872	1,503,118,563	-	281,573,755	75,301,686	-	-	-	14,498,357,474
Segment Liabilities	8,172,563,506	1,604,174,241	1,162,776,813	-	217,818,768	58,251,595	-	-	-	11,215,584,923

b) Segmental Information for the year ended Ashadh 31, 2017 (July 15, 2020)

Particulars	Endowment	Anticipated Endowment	Endowment Cum Whole Life	Whole Life	Foreign Employment Term	Other Term	Special Term	Others (to be Specified)	Inter Segment Elimination	Total
Income:										
Gross Earned Premiums	1,806,613,094	631,301,986	227,962,961	-	238,425,020	57,771,671	-	-	-	2,962,074,732
Premiums Ceded	(22,831,496)	(16,368,063)	(4,175,151)	-	(26,798,528)	(480,153)	-	-	-	(70,653,391)
Inter-Segment Revenue										
Net Earned Premiums	1,783,781,598	614,933,923	223,787,810	-	211,626,492	57,291,518	-	-	-	2,891,421,341
Commission Income	5,638,968	1,986,817	1,337,390	-	-	-	-	-	-	8,963,174
Investment Income										
- Policyholder Loan Interest	36,316,609	13,495,880	9,432,768	-	-	-	-	-	-	59,245,258
- Other Investment Income	460,333,130	102,340,602	70,053,695	-	43,003,517	6,544,457	-	-	132,728,814	815,004,214
Net Gains/ (Losses) on Fair Value Changes										
Net Realised Gains/ (Losses)										
Other Income	13,850,962	3,079,326.13	2,107,845.45	0	1,293,933	196,916	-	-	4,286,419	24,815,402
Total Income	510,500,701	118,915,808	81,594,308	-	44,297,450	6,741,373	-	-	137,015,233	3,799,449,389
Expenses:										
Gross Benefits and Claims Paid	98,881,353	193,130,333	17,624,780	-	125,856,983	14,094,700	-	-	-	449,588,149
Claims Ceded	(6,645,945)	(10,000,000)	(1,787,500)	-	(32,583,482)	(100,000)	-	-	-	(51,116,927)
Gross Change in Contract Liabilities	1,586,353,567	313,365,711	211,847,946	-	1,644,000	-	-	-	-	2,113,211,224
Change in Contract Liabilities Ceded to Reinsurers	-	-	-	-	-	-	-	-	-	-
Net Benefits and Claims Paid	1,678,588,975	496,496,044	227,685,226	-	94,917,501	13,994,700	-	-	-	2,511,682,446
Commission Expenses	211,557,968	104,529,796	27,172,810	-	-	5,903,812	-	-	-	349,164,385
Service Fees	17,837,816	6,149,339	2,237,878	-	1,646,196	609,168	-	-	-	28,480,397
Employee Benefits Expenses	154,244,967	50,933,774	19,420,197	-	3,699,880	5,369,551	-	-	25,963,152	259,631,520
Depreciation and Amortization Expenses	7,179,214	2,370,674	903,898	-	172,208	249,922	-	-	1,208,435	12,084,351
Impairment Losses	-	-	-	-	-	-	-	-	-	-
Other Expenses	188,670,619	62,301,589	23,754,555	-	4,525,650	6,567,971	-	-	31,757,820	317,578,204
Finance Cost	1,943,553	641,788	244,703	-	46,620	67,659	-	-	327,147	3,271,469
Total Expenses	2,260,023,112	723,423,003	301,419,267	-	105,008,055	32,762,782	-	-	59,256,555	3,481,892,774
Total Segmental Results	(1,749,522,411)	(604,507,195)	(219,824,959)	-	(60,710,605)	(26,021,409)	-	-	77,758,678	317,556,615
Segment Assets	7,847,034,072	1,729,449,893	1,268,532,115	-	484,528,462	44,837,763	-	-	-	11,374,382,306
Segment Liabilities	5,703,731,472	1,257,075,947	922,051,119	-	352,186,598	32,590,984	-	-	-	8,267,636,120

Notes to Financial Statements (Continued...)
e) Reconciliation of Segmental Profit with Statement of Profit or Loss

Particulars	Current Year	Previous Year
Segmental Profit	291,213,598	317,556,615
Less: Depreciation and Amortization		
Less: Non-cash expenses other than Depreciation and Amortization		
Less: Unallocable Corporate Expenditures		
Add: Unallocable Other Income		
Less: Finance Cost		
Profit Before Tax	291,213,598	317,556,615

f) Reconciliation of Assets

Particulars	Current Year	Previous Year
Segment Assets	14,498,357,474	11,374,382,309
Intangible Assets		
Property, Plant and Equipment		
Investment Properties		
Deferred Tax Assets		
Investment in Subsidiaries		
Investment in Associates		
Investments		
Loans		
Current Tax Assets (Net)		
Other Assets		
Other Financial Assets		
Cash and Cash Equivalents		
Total Assets	14,498,357,474	11,374,382,312

g) Reconciliation of Liabilities

Particulars	Current Year	Previous Year
Segment Liabilities	11,215,584,923	8,267,636,120
Provisions		
Deferred Tax Liabilities		
Current Tax Liabilities (Net)		
Other Financial Liabilities		
Other Liabilities		
Total Liabilities	11,215,584,923	8,267,636,122

Notes to Financial Statements (Continued...)

52 Related Party Disclosure

(a) Identify Related Parties

Holding Company: Not Applicable

Subsidiaries: Not Applicable

Associates: Not Applicable

Fellow Subsidiaries: Not Applicable

Key Management Personnel:

Name	Relationship
Keshab Prasad Bhattarai	Chairman
Hemanta Nahata	Director
Bishal Agrawal	Director
Vivek Jha	Director
Chudamani Devkota	Director
Birendra Babu Shrestha	Director
Kriti Tibrewal	Director
Pawan Kumar Khadka	Chief Executive Officer

(b) Key Management Personnel Compensation:

Particulars	Current Year	Previous Year
Short-term employee benefits	6,726,495	6,896,277
Post-employment benefits		
Other long-term benefits		
Termination benefits	3,152,275	
Total	9,878,770	6,896,277

Payment to Chief Executive Officer (CEO)

Particulars	Current Year	Previous Year
Annual salary and allowances	6,304,399	4,738,300
Performance based allowances		
i) Employee Bonus		
ii) Benefits as per prevailing provisions		
iii) Incentives	349,000	2,103,763
Insurance related benefits		
i) Life Insurance	73,096	54,214
ii) Accident Insurance		
iii) Health Insurance (including family members)		
Total	6,726,495	6,896,277

(c) Related Party Transactions:

Particulars	Holding Company	Subsidiaries	Associates	Fellow Subsidiaries	Key Managerial Personnel	Total
Premium Earned						
For The Year Ended Ashadh ..., 20X2 (July ..., 20X2)						
For The Year Ended Ashadh ..., 20X1 (July ..., 20X1)						
Commission Income						
For The Year Ended Ashadh ..., 20X2 (July ..., 20X2)						
For The Year Ended Ashadh ..., 20X1 (July ..., 20X1)						
Rental Income						
For The Year Ended Ashadh ..., 20X2 (July ..., 20X2)						
For The Year Ended Ashadh ..., 20X1 (July ..., 20X1)						
Interest Income						
For The Year Ended Ashadh ..., 20X2 (July ..., 20X2)						
For The Year Ended Ashadh ..., 20X1 (July ..., 20X1)						
Sale of Property, Plant & Equipment						
For The Year Ended Ashadh ..., 20X2 (July ..., 20X2)						
For The Year Ended Ashadh ..., 20X1 (July ..., 20X1)						
Purchase of Property, Plant & Equipment						
For The Year Ended Ashadh ..., 20X2 (July ..., 20X2)						
For The Year Ended Ashadh ..., 20X1 (July ..., 20X1)						
Premium Paid						
For The Year Ended Ashadh ..., 20X2 (July ..., 20X2)						
For The Year Ended Ashadh ..., 20X1 (July ..., 20X1)						



Commission Expenses						
For The Year Ended Ashadh ..., 20X2 (July ..., 20X2)						
For The Year Ended Ashadh ..., 20X1 (July ..., 20X1)						
Dividend						
For The Year Ended Ashadh ..., 20X2 (July ..., 20X2)						
For The Year Ended Ashadh ..., 20X1 (July ..., 20X1)						
Meeting Fees						
For The Year Ended Ashadh 31, 2077 (July 15, 20201)					2,607,000	2,607,000
For The Year Ended Ashadh 31, 2076 (July 15, 2020)					1,578,000	1,578,000
Allowances to Directors						
For The Year Ended Ashadh 31, 2077 (July 15, 20201)					669,667	669,667
For The Year Ended Ashadh 31, 2076 (July 15, 2020)					504,000	504,000
Others (to be specified)						
For The Year Ended Ashadh ..., 20X2 (July ..., 20X2)						
For The Year Ended Ashadh ..., 20X1 (July ..., 20X1)						

(d) Related Party Balances:

Particulars	Holding Company	Subsidiaries	Associates	Fellow Subsidiaries	Key Managerial Personnel	Total
Receivables including Reinsurance Receivables						
As at Ashadh ..., 20X2 (July ..., 20X2)						
As at Ashadh ..., 20X1 (July ..., 20X1)						
Other Receivables (to be Specified)						
As at Ashadh ..., 20X2 (July ..., 20X2)						
As at Ashadh ..., 20X1 (July ..., 20X1)						
Payables including Reinsurance Payables						
As at Ashadh ..., 20X2 (July ..., 20X2)						
As at Ashadh ..., 20X1 (July ..., 20X1)						
Other Payables (to be Specified)						
As at Ashadh ..., 20X2 (July ..., 20X2)						
As at Ashadh ..., 20X1 (July ..., 20X1)						

Notes to Financial Statements (Continued...)

53 Leases

(a) Leases as Lessee

(i) Operating Leases:

The Company has various operating leases ranging from 1 year to 10 years for its Corporate Office and branches. Non-cancellable periods range from 1 month to 3 months. The leases are renewable by mutual consent and contain escalation clause. Rental expenses for operating leases recognised in the Statement of Profit and Loss for the year is NPR 30,942,132 (Ashadh 31, 2017/ July 15, 2020: NPR 30,789,000).

Disclosure in respect of Non-cancellable lease is as given below

Future Minimum Lease Payments	Current Year	Previous Year
i) Not Later than 1 year	1,492,923	701,680
ii) Later than 1 year and not later than 5 years	62,393,047	69,059,769
iii) Later than 5 years	493,634	1,163,380

(ii) Finance Lease:

The Company holds assets under finance leases. Future minimum lease payments and lease liability at the end of the year is given below:

Future Minimum Lease Payments	Current Year	Previous Year
i) Not Later than 1 year		
ii) Later than 1 year and not later than 5 years		
iii) Later than 5 years		
Total Future Minimum Lease Payments	-	-
Less: Effect of Discounting		
Finance lease liability recognised	-	-

(b) Leases as Lessor

(i) Operating Lease:

The Company has leased out certain office spaces that are renewable on a periodic basis. Rental income received during the year in respect of operating lease is NPR (Ashadh .., 20X1/ July .., 20X1: NPR). Details of assets given on operating lease as at year end are as below.

Disclosure in respect of Non-cancellable lease is as given below

Future Minimum Lease Income	Current Year	Previous Year
i) Not Later than 1 year		
ii) Later than 1 year and not later than 5 years		
iii) Later than 5 years		

(ii) Finance Lease:

The Company has given assets under finance leases. At the year end receivables under finance lease agreements fall due as follows:

Particulars	Current Year			Previous Year		
	Gross Investment	Unearned Finance Income	Net Investment	Gross Investment	Unearned Finance Income	Net Investment
i) Not Later than 1 year						
ii) Later than 1 year and not later than 5 years						
iii) Later than 5 years						
Total	-	-	-	-	-	-

54 Capital Commitments

Estimated amount of contracts remaining to be executed in capital accounts and not provided for

Particulars	Current Year	Previous Year
Property, Plant and Equipment		
Investment Properties		
Intangible Assets		
Total	-	-

55 Contingent Liabilities

Estimated amount of contracts remaining to be executed in capital accounts and not provided for (net of advances)

Particulars	Current Year	Previous Year
Claims against Company not acknowledged as debts		
a) Income Tax		
b) Indirect Taxes		
c) Others (to be Specified)		
Total	-	-

56 Events occurring after Balance Sheet

57 Assets Pledged as Security (only if pledged)

The carrying amount of assets pledged as security are:

Particulars	Current Year	Previous Year
Reinsurance Receivables		
Investments in equity		
Fixed Deposits		
Property, plant and equipment		
Others (to be Specified)		
Total	-	-

58 Miscellaneous

- (i) All amounts are in Nepalese Rupees unless otherwise stated.
(ii) All figures are in the Nearest Rupee & Rounded off.

59 Others (Bonus Rate to Insurance Policyholders)

Declared Bonus Rate for FY 2020/21 to policyholders is as follows for One Thousand Sum Assured

Policy Term	Endowment	Anticipated Endowment	End/Whole Life	Chaurasi (Regular)	Chaurasi (Single)
0-9 Years	40		40		
10-14 Years	41	42	42	45	75
15-19 Years	45	42	46	50	80
20-24 Years	54	52	56	55	85
25-29 Years	60	60	60	65	90
30 Years and above	70		70		

Surya Life Insurance Company Limited
Annexure III
Major Financial Indicator

S.N.	Particular	Indicators	Fiscal Year				
			Year 1	Year 2	Year 3	Year 4	Year 5
1	Net worth	NRs.	3,020,180,158	2,843,813,140	2,843,813,139	1,324,427,328	937,798,439
2	Number of Shares	Number	22,628,945	21,551,376	21,551,376	10,948,213	6,562,500
3	Book value per shares	NRs.	133.47	131.96	131.96	120.97	142.90
4	Net Profit	NRs.	284,191,136	328,312,068	328,312,068	205,364,154	81,658,378
5	Earning per Shares (EPS)	NRs.	13.13	18.14	18.14	17.16	7.80
6	Dividend per Shares (DPS)	NRs.	-	13.37	10.53	12.63	18.00
7	Market Price per Shares (MPPS)	NRs.	922	448	456	600	1,070
8	Price Earning Ratio (PE Ratio)	Ratio	70.20	24.70	25.14	34.97	137.21
9	Solvency Margin	%	259%	283%	199%	124%	217%
10	Change in Equity	%	5.67%	68.40%	22.51%	41.86%	28.71%
11	Return on Revenue	%	6.70%	11.35%	11.35%	12.30%	6.50%
12	Return on Equity	%	8.66%	10.57%	10.57%	13.64%	7.69%
13	Return on Investments	%	2.59%	3.38%	3.38%	4.23%	2.44%
14	Return on Assets	%	1.96%	2.89%	2.89%	3.63%	2.06%
15	Operating Expense Ratio	%					
16	Net Insurance Premium/ Gross Insurance Premium	%	97.98%	97.61%	97.61%	95.41%	93.83%
17	Net Profit/ Gross Insurance Premium	%	6.57%	11.08%	11.08%	11.74%	6.10%
18	Gross Insurance Premium/ Total Assets	%	29.85%	26.04%	26.04%	30.96%	33.78%
19	Income from Investment & loan/ Total investment & loan amount	%	10.84%	9.00%	9.00%	9.10%	6.56%
20	Reinsurance Commission Income/ Gross Reinsurance Premium	%					
21	Management expenses/ Gross Insurance Premium	%	16.41%	20.01%	20.01%	21.11%	19.67%
22	Agent Related Expenses/ Gross Insurance Premium	%	18.45%	19.00%	19.00%	17.19%	14.88%
23	Number of Agents	Numbers	46,680	41,932	36,660	13,304	5,067
24	Number of Branch and Sub-Branch	Numbers	111	93	82	72	67
25	Employee expenses/ Management expenses	%	41.87%	43.81%	43.81%	50.15%	51.99%
26	Employee expenses/ Number of Employees	%	1,029,418	898,379	856,870	755,818	664,465
27	Outstanding Claim/ Claim Paid	%	0.18%	0.48%	0.48%	8.17%	0.44%
28	Total Number of In Force Insurance Policies	Numbers	355,114	316,316	368,629	324,240	324,240
29	Gross Premium Growth Rate	%	46.13%	17.80%	45.51%	30.73%	23.86%
30	Change in Gross Premium	Amount	1,366,295,057	447,632,733	796,094,390	411,226,128	274,692,171
31	Actuarial Provision	Amount	10,708,702,430	7,747,201,306	7,747,201,306	3,924,270,763	2,763,153,653
32	Technical Provisions/ Total Equity	%	326.21%	249.37%	249.37%	260.60%	183.49%
33	Reinsurance Ratio	%	2.02%	2.39%	2.39%	4.59%	6.17%
34	Gross Premium Revenue/ Equity	%	131.85%	95.34%	95.34%	116.18%	116.18%
35	Net Premium Revenue/ Equity	%	129.19%	93.07%	93.07%	110.85%	118.30%
36	Insurance Debt/ Total Equity	%	35.58%	23.86%	23.86%	16.10%	13.09%
37	Liquidity Ratio	%	15.41%	6.06%	6.06%	5.50%	7.77%
38	Affiliate Ratio	%					
39	(Unquoted Equities + Debtors)/ Net Total Assets	%	0.61%	0.07%	1.11%	1.00%	1.30%
40	Number of Renewed Policy/ Last Year's Total Number of In Force Policies	%	80.39%	95.79%	82.94%	81.74%	70.19%
41	Number of Intimated Claim/ Total Number of In Force Policy	%	0.76%	1.34%	0.33%	0.37%	0.26%
42	Declared Bonus Rate	Rs. '000	40-90	38-73	38-73	38-73	38-73
43	Interim Bonus Rate	Rs. '000	40-90	38-73	38-73	38-73	38-73

Surya Life Insurance Company Limited
Annexure IV
Statement of Sum Assured

S.N.	Insurance Types	In Force Number of Policies		Sum Assured of In Force Policies		Sum at Risk		Sum at Risk Transferred to Reinsurer		Net Sum at Risk	
		Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year	Current Year	Previous Year
1	Endowment	112,237	88,609	37,549,689,706	26,670,463,000	26,965,611,899	19,595,360,000	12,465,054,774	7,577,992,000	14,500,557,125	12,017,368,000
2	Anticipated Endowment	15,594	11,358	12,959,766,000	9,406,947,000	13,477,618,425	8,988,826,000	9,995,673,167	6,348,749,000	3,481,945,258	2,640,077,000
3	Endowment Cum Whole Life	11,699	10,558	4,048,602,000	3,658,164,000	3,383,175,300	3,446,993,000	1,497,960,358	1,455,475,000	1,885,214,942	1,991,518,000
4	Whole Life										
5	Foreign Employment Term	45,722	110,482	45,722,000,000	110,475,000,000	45,722,000,000	110,475,000,000	13,716,600,000	33,144,700,000	32,005,400,000	77,330,300,000
6	Other Term	169,862	106,445	20,686,597,960	10,495,529,000	20,121,207,960	10,495,529,000	1,217,031,782	344,391,000	18,904,176,178	10,151,138,000
7	Special Term										
8	Others (to be Specified)										
	Total	355,114	327,452	120,966,655,666	160,706,103,000	109,669,613,584	153,001,708,000	38,892,320,081	48,871,307,000	70,777,293,503	104,130,401,000

Surya Life Insurance Company Limited
Annexure II
Minimum Disclosure in Management Report
(Year Ended Upto Ashadh 31, 2078)

A Information related to Life Insurer

Under this title following matters shall be disclosed

- 1 Date of establishment : This Company has been established on 2064/03/18 in the Company Registrar's Office.
- 2 Insurer licence date : The Company has obtained License from Beema Samiti on 2064/12/06 to operate Life Insurance Business within the territory of Nepal.
- 3 Insurance business type, nature : Life Insurance
- 4 Date of commencement of business : 2065/01/11
- 5 Other matters which insurer wish to include : NA

B Insurer's Board of Directors shall approve following matters

Every year the Company has been renewing its License issued by Beema Samiti as per the Insurance Regulations.

- 1 As the Company has not violated any provisions of Insurance Act, the License remains valid and in force.
- 2 All the statutory payments have been made as applicable to the Company.
- 3 The Share structure of the Company and the changes made are completely in line with the prevailing laws & regulations.
- 4 The Solvency Ratio for the year ended Asadh 31, 2078 is declared as 2.59 which is above the requirements prescribed by Beema Samiti.
- 5 a) All the assets of the companies have been presented in the SOFP based on the NFRS principles and are not overstated that its fair value.
b) The Measurement basis of the assets recognized have been provided in detail in the notes to the Financial Statements.
- 6 All the investments made by the company are in line with the prevailing laws and directives issued by Beema Samiti.
- 7 8315 claims has been settled within the year and 5 claims are outstanding. Outstanding cliam will be settled time with in a next financial year after the completion of all required documents and adequate provision has been made for outstanding claim.

8 We declare that the compliance with the provision of Insurance Act 2049, Insurance Regulation 2049, Company Act 2063, NFRSs and other prevailing laws & regulation to which company shall adhere to have been complied with and there is no any non compliance.

9 We declare that the appropriate accounting policy has been consistently adopted.

10 We declare that the Financial Statements as at Reporting Date presents the company's Financial Position and Financial Performance true & fairly.

- 11 We declare that Board of Directors have implemented adequate and appropriate provision to safeguard the assets and for identification and mitigation against losses due to fraud, embezzlement and irregularities.
- 12 We declare that Financial Statements have been prepared based on going concern basis.
- 13 We declare that the internal control system is commensurate with the size, nature & volume of the company's business.
- 14 We declare that the company has not conducted any transactions contrary to Insurance Act, 2049, Companies Act, 2063, related regulations and directions with any person, firm, company and company's director or with any entity in which company's director has interest.
- 15 Beema Samiti has not levied any penalties for the financial year 2077/78.
- 16 Other disclosure which is deemed appropriate by management : Not Available.

बीमा समितिद्वारा जारी जीवन बीमकको वित्तीय
विवरण सम्बन्धि निर्देशन, २०६६ बमोजिम
तयार गरिएको

वित्तीय विवरण

K.J. & ASSOCIATES

Chartered Accountants

📍 Pulchowk, Lalitpur

बीमा समितिको निर्देशन अनुसार तयार गरिएको सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय विवरण उपर स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन

लेखापरीक्षकको राय

हामीले सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नियामक निकायको निर्देशन अनुसार तयार गरिएको यसै साध संलग्न अघाड ३१, २०७८ को वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण एवं लेखापालन सम्बन्धी महत्वपूर्ण लेखा नीतिहरू तथा अन्य व्याख्यात्मक टिप्पणीहरूको लेखापरीक्षण कार्य सम्पन्न गरेको छौं।

हाम्रो रायमा संलग्न वित्तीय विवरणहरूले यस सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अघाड ३१, २०७८ को वित्तीय अवस्था र यसको वित्तीय कार्य सम्पादन तथा सो आर्थिक वर्षको नगद प्रवाहको विवरण प्रचलित कानूनको अधिनमा रही कम्पनी ऐन २०६३, विमा ऐन २०४९ र नियामक निकाय (विमा समिति) को निर्देशनका अनुरूप यथार्थ चित्रण गर्दछ।

राय व्यक्त गर्ने आधार

हामीले नेपाल लेखापरीक्षणमानको आधारमा सम्पन्न गरेका छौं। यी मान अनुसार हाम्रो उत्तरदायित्व हामीले यस प्रतिवेदनको "वित्तीय विवरणहरू प्रति लेखापरीक्षकको जिम्मेवारी" शीर्षक अन्तर्गत उल्लेख गरेका छौं। कस्यको लेखापरीक्षकको सिलसिलामा सान्दर्भिक नैतिक आवश्यकता र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबाट जारी "Handbook of The Code of Ethics for Professional Accountants" अनुरूप हामी स्वतन्त्र रहनुका साथै लेखापरीक्षणको सिलसिलामा आवश्यक अन्य नैतिक जिम्मेवारीहरू पूरा गरेका छौं। हामी विश्वस्त छौं कि हामीले प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरूले हाम्रो राय व्यक्त गर्नको लागि पर्याप्त र उपयुक्त आधार प्रदान गरेका छन्।

विषयवस्तुमा जोड (Emphasis of Matter)- वित्तीय विवरण तयारीका आधार

हाम्रो रायलाई परिमार्जन नगरी प्रमुख लेखा नीतिहरूको बुँदा १ मा उल्लेख भएको वित्तीय विवरण तयारीका आधारहरूको व्यहोरामा ध्यानकर्षण गर्दछौं। वित्तीय विवरणहरू नियामक निकाय (विमा समिति)को वित्तीय प्रतिवेदन सम्बन्धी निर्देशनका व्यवस्था पूरा गर्न सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सहयोग गर्न तयार गरिएका छन् र परिणाम स्वरूप वित्तीय विवरणहरू अन्य उद्देश्यको लागि उपयुक्त नहुन सक्दछन्।

अन्य विषय वस्तु

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघाड ३१, २०७८ मा समाप्त भएको आर्थिक वर्षको लागि वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मान (Nepal Financial Reporting Standard-NFRS) बमोजिम एउटा छुट्टै वित्तीय विवरण तयार गरेको छ जस माथि २०७९/०१/२८ मा कम्पनीका शेयरधनी महानुभावहरूको लागि लेखापरीक्षकको छुट्टै लेखापरीक्षण प्रतिवेदन जारी गरेका छौं।

वित्तीय विवरणप्रति व्यवस्थापन र शासकीय व्यवस्था बहन गर्ने अखिलायीको उत्तरदायित्व

विमा समितिले जारी गरेको निर्देशन अनुरूप वित्तीय विवरणहरू पृथक् र उचित चित्रण हुने गरी तयार गर्ने तथा उचित आन्तरिक नियन्त्रण प्रणालीको जिम्मेवारी व्यवस्थापनमा रहेको छ। यी उत्तरदायित्व अन्तर्गत हामीले




जालसाजी वा गल्तीबाट होस्, सारभूत किसिमले चुटी रहित वित्तीय विवरण तयार गर्ने, आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा गर्ने कार्य, कार्यान्वयन र सन्पालन गर्ने कार्य, सम्पत्तिहरूको व्यवस्थापन कार्य र लेखा नीतिहरूको छनौट तथा लागू गर्ने एवम् परिस्थिति अनुसार लेखा सम्बन्धी महत्वपूर्ण अनुमान गर्ने कार्यहरू पर्दछन् ।

वित्तीय विवरणहरू तयार गर्दा कम्पनीको अविच्छिन्नताको रूपमा व्यवसायको विशेष लेखाजोखा व्यवस्थापनको लागि अपरिहार्य हुन्छन् र विषयवस्तुहरूको स्तरियता विचार गर्नुपर्ने वा अविच्छिन्नतासँग सम्बन्धित जानकारीहरू खुलासा गर्ने दायित्व संस्थाको व्यवस्थापनमा रहेको छ ।



शासकीय व्यवस्था बहन गर्नेहरूको जिम्मेवारी वित्तीय प्रतिवेदनका प्रक्रियाहरूको निरीक्षण गर्नु हो ।

वित्तीय विवरणप्रति लेखापरीक्षकको जिम्मेवारी

हाम्रो उद्देश्य समग्र वित्तीय विवरणहरू जालसाजी वा भूलबाट मुक्त छन्, छैनन् भन्ने कुरा उचित रूपमा सुनिश्चित भई मनासिव आश्वासन प्राप्त गरी आफ्नो राय सहित लेखापरीक्षण प्रतिवेदन जारी गर्नु हो । मनासिव आश्वासन प्राप्त भएतापनि नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षण गर्दा वित्तीय विवरणहरूमा कुनै किसिमको चुटी भएमा सो चुटी सधैं पत्ता लाग्छ भन्ने छैन । चुटीहरू जालसाजी वा गल्तीबाट निम्तिन्छ र ती चुटीहरूको भौतिकता मापन वित्तीय विवरणको प्रयोगकर्ताको वित्तीय निर्णयलाई असर गर्ने कुरामा भर पर्दछ ।

हामीले नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षण कार्य गर्दा लेखापरीक्षण अपधीभर पेशागत विवेक र व्यवसायिक सन्देश कायम गरेका छौं । यस कम्पनी हामीले :

- नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षण आवश्यकता विंदा हामीले व्यवसायिक क्षमता प्रयोग गरेको छौं । वित्तीय विवरणहरू जालसाजी वा भूलबाट हुनसक्ने भौतिक सारभूत चुटीहरूको पहिचान र जोखिमको मूल्याङ्कन गरेका छौं । हाम्रो रायको लागि आधार हुने लेखापरीक्षण प्रमाणहरू केनाई पी जोखिमको न्यूनिकरण गर्न आवश्यक लेखापरीक्षण प्रक्रियाहरू अवलम्बन गरेका छौं ।
- भूलबाट हुने चुटीभन्दा जालसाजीबाट हुने चुटी पत्ता लगाउने जोखिम अधिक हुन्छ । आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता माथि राय व्यक्त गर्ने उद्देश्यले नभई निकाय सुहाउँदो लेखापरीक्षण प्रक्रिया तयार गर्ने आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी जानकारी लिएका छौं ।
- व्यवस्थापनले तयार गरेका लेखा नीति, लेखा अनुमान एवम् वित्तीय विवरणसँग सम्बन्धित व्यवस्थापनबाट गरिएका प्रस्तुतिको मूल्याङ्कन गरेका छौं ।
- व्यवस्थापनले प्रयोग गरेको अविच्छिन्नताको निष्कर्षलाई हामीले प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरूको आधारमा मूल्याङ्कन गरेका छौं । मूल्याङ्कन गर्दा लिएका आधारहरूको जोखिम भविष्यमा हुन सक्ने सम्भावनालाई नगर्न नसकिने हुनाले आउंदा दिनहरूमा अविच्छिन्नता रहने कुराको आश्वासन दिन सकिदैन ।
- स्वतन्त्रता एवम् नैतिक आवश्यकताहरूको पूर्ण रूपले पालना गरिएको र हाम्रो स्वतन्त्रतालाई असर गर्ने सबै सम्बन्धहरू र अन्य विवरणहरू जसले हाम्रो स्वतन्त्रतालाई समग्र रूपमा असर गर्ने विवरणहरूलाई निराकरण गर्ने उपायहरू शासकीय व्यवस्था बहन गर्ने अक्षितयारीलाई सूचित गराएका छौं ।
- वित्तीय विवरणहरूको समग्र ढाँचा लेखा नीति एवम् टिप्पणीहरूको उचित प्रस्तुति रहेको छ ।

अन्य ऐन तथा नियमहरूको व्यवस्था सम्बन्धमा प्रतिवेदन

हामीलाई उपलब्ध सूचना तथा जानकारी अनुसार र हाम्रो लेखापरीक्षणको आधारमा कम्पनी ऐन २०६३ मा उल्लेख भएका व्यवस्थाहरूको सम्बन्धमा सम्पन्न गरिएको लेखापरीक्षणको आधारमा प्रतिवेदन पेश गर्दछौं कि :

- (क) हामीले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक ठानेका सूचना, स्पष्टीकरण र जवाफ पाएका छौं ।
- (ख) कम्पनी ऐन अनुरूप कम्पनीले आफ्नो बरोबारको स्थिति स्पष्ट हुने गरि लेखा राखेको पाइयो ।
- (ग) हाम्रो समयमा यी प्रतिवेदनसँग सम्बन्धित आषाढ ३१, २०७८ को संस्थाको वासनात, सो भित्तिमा समाप्त भएको आर्थिक वर्षको माफा नोक्सान हिसाब, आय व्यय हिसाब, इन्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण, नगद प्रवाह विवरण, लेखा सम्बन्धी विवरण र संलग्न अनुसूचीहरू विमा समितिको निर्देशन अनुसार तयार गरिनुका साथै संस्थाको राखेको हिसाब किताब यहीखाता श्रेस्ता र लेखासँग दुरुस्त रहेका छन् ।
- (घ) हाम्रो लेखापरीक्षणको समयमा दिइएको विवरण तथा व्याख्याहरू एवम् संस्थाको खाताहरूको परिक्षण गर्दा संस्थाको सञ्चालक समिति वा त्यसको सदस्यहरू वा प्रतिनिधि वा कुनै पदाधिकारी वा कुनै कर्मचारीले प्रचलित कानून विपरित कुनै कार्य गरेको वा संस्थाको सम्पत्ति हिनामिना गरेको वा संस्थाको हानी नोक्सानी गरे/गराएको हाम्रो जानकारीमा आएन ।
- (ङ) संस्थामा लेखा सम्बन्धी कुनै जालसाजी भएको, संस्थाको श्रेस्ता र लेखापरीक्षणबाट हाम्रो जानकारीमा आएन ।
- (च) संस्थाको वित्तीय विवरणमा सारमूल असर नपर्ने र आन्तरिक नियन्त्रण तथा लेखा प्रणालीमा रहेका कर्म कमजोरी लगायतका लेखापरीक्षणको सिनसिलामा जानकारीमा आएका सुधार चर्नुपर्ने विषयहरूको बारेमा सुझाव सहितको व्यवस्थापन पत्र छुट्टै पेश गरेका छौं ।


जगदिश श्रेष्ठ, एफ्.सि.ए.
के.जे. एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स



मिति : २०७९/०५/२८
स्थान : ललितपुर, नेपाल
UDIN : 220913CA006871v7u8



सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय विराटनगर ९, मोरङ ।

कॉर्पोरेट कार्यालय : चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाण्डौ

आर्थिक वर्ष २०७७/७८ को बासलात

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	श्रोत			
१	चुक्ता पूँजी	१६	२,२६२,८९४,५००	२,१५५,१३७,६००
२	जगेडा तथा कोष	१७	८३५,५८७,१०३	६८८,२२७,४४०
३	जीवन बीमा कोष	११	१०,४३८,३२०,२७८	७,३६६,५४९,६४१
४	महा-विपत्ती जगेडा	१८	१४७,६७३,८९५	११९,३२७,६१०
५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	१९	-	-
	कूल श्रोत		१३,६८४,४७५,७७७	१०,३२९,२४२,२९१
	उपयोग			
६	स्थिर सम्पत्ती (खुद)	२०	६३,५५४,४५१	७४,४२१,२२९
७	दिर्घकालिन लगानी	२१	८,३७९,१६३,०२८	६,०४०,८२७,४००
८	बीमालेखको धितोमा कर्जा	३	१,१६७,८७०,२४१	७४१,३६२,६९७
९	अन्य दिर्घकालिन कर्जा	२३	२४६,४४३,१९६	१६२,७७९,८३७
	चालु सम्पत्ती कर्जा तथा पेशकीहरू :			
१०	नगद तथा बैंक मौज्जात	२२	५०,०५४,८६१	१७१,३२०,०२८
११	अल्पकालिन लगानी	२१	३,३५६,५३७,९९२	३,२७३,३०५,१३७
१२	अन्य अल्पकालिन कर्जा	२३	-	-
१३	अन्य सम्पत्ती	२४	१,२१४,७८१,२९५	९०७,४९५,५४०
	जम्मा (क) (१०+११+१२+१३)		४,६२९,३७४,०६७	४,३५२,१२०,७०५
	चालु दायित्व तथा व्यवस्थाहरू :			
१४	चालु दायित्व	२५	३३०,८५३,५५३	३८५,९६३,७४३
१५	असमाप्त जोखिम बापत व्यवस्था	२६	२६३,१६८,१५६	३५७,९५६,०६६
१६	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९	१,७०७,१०८	२,१४६,३४८
१७	अन्य व्यवस्था	२६क	१९८,२००,३०८	२९६,२०३,४२२
	जम्मा (ख) (१४+१५+१६+१७)		७९३,९२९,१२५	१,०४२,२६९,५७९
१८	खूद चालु सम्पत्ती (ग) = (क) - (ख)		३,८२७,४४४,९४२	३,३०९,८५१,१२६
१९	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू	२७	-	-
२०	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान		-	-
	कूल उपयोग (६+७+८+९+१०+११+१२+१३)		१३,६८४,४७५,७७७	१०,३२९,२४२,२९१

संभावित दायित्वहरू तथा अनुसूची ३,९,११ तथा १६ देखि २९ सम्म यसका अभिन्न अंग हुन् ।

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	चुक्ता वा भुक्तानी हुन बाँकी लगानी	-	-
२	प्रत्याभूति प्रतिबद्धता	-	-
३	बीमालेख अन्तर्गत भन्दा बाहेकबाट बीमक उपर दावी परेको तर बीमकले दायित्व स्वीकार नगरेको ।	-	-
४	बीमकले वा बीमकको तर्फबाट दिइएको ग्यारेण्टी	-	-
५	अन्य (विवरण खुलाउने)	-	-
	जम्मा	-	-

सुमित सिन्हा

पवन कुमार खड्का

केशव प्रसाद भट्टराई

सि.ए. जगदिश खड्का
सार्कदेवर

वित्त विभाग

प्रमुख कार्यकारी अधिकृत

अध्यक्ष

के.जे. एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

हेमन्त नाहटा
संचालक

विशाल अग्रवाल
संचालक

विवेक भ्ना
संचालक

मिति: २०७९/०५/२६
स्थान: काठमाण्डौ

चुडामणि देवकोटा
संचालक

वीरेन्द्र वावु श्रेष्ठ
संचालक

कृति टिवडेवाल
संचालक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय विराटनगर ९, मोरङ ।

कंपोरेट कार्यालय : चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाण्डौ

आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आम्दानी			
१	आय व्यय हिसाबबाट सारेको	१०	४९,०९७,५७४	१८०,८६१,९२४
२	जीवन बीमा कोषबाट सारेको	११	११२,७४८,७४१	८५,९३५,३४४
३	लगानी कर्जा तथा अन्यबाट आय	२	२४५,६९७,०८६	१४६,७४४,४३५
४	व्यवस्था फिर्ता	१२	८,७८९,९८१	११,३४७,६०५
५	अन्य आम्दानी		-	-
	जम्मा आम्दानी (क)		४१६,३३३,३८१	४२४,८८९,३०९
	खर्च			
६	व्यवस्थापन खर्च	७	६७,२६८,११६	५५,७८८,८८२
७	अपलेखन खर्च	१३	८,५३७	२०४,०६१
८	शेयर सम्बन्धी खर्च	१३ क	१,२५६,५३५	९५२,६८२
९	अन्य खर्चहरू	१४	-	-
१०	नोक्सानीको लागि व्यवस्था	१५	१२,७८२,२८२	८,७८९,९८०
११	कर्मचारी आवास व्यवस्था	२६ क	-	-
१२	कर्मचारी बोनस व्यवस्था	२६ क	३२,३५७,०६६	३५,२८४,०६८
	समायोजित आयकर (अ) = (आ) - (इ)	८	१९,१९७,९९७	(११,७५४,४१०)
१४	आ) आयकर		-	-
१५	इ) स्थगन कर सम्पत्ति / (दायित्व)		(१९,१९७,९९७)	११,७५४,४१०
१६	जीवन बीमा कोषमा सारेको	११	-	-
	जम्मा खर्च (ख)		१३२,८७०,५३३	८९,२५९,२६५
१७	खुद नाफा / (नोक्सान) (ग) = (क) - (ख)		२८३,४६२,८४८	३३५,६३०,०४४
१८	अधिदलो वर्षसंग सम्बन्धित खर्च		-	-
१९	अधिदलो वर्षबाट सारिएको नाफा / (नोक्सान)		३,५२१,९८०	१५,७२२,६९३
१९.१	शेयर प्रिमियम बाट सारिएको रकम		-	-
	बाँडफाँडको लागि उपलब्ध रकम		२८६,९८४,८२८	३५१,३५२,६५६
२०	(क) स्थगन कर जगेडा	१७	(१९,१९७,९९७)	११,७५४,४१०
	(ख) पूँजीगत जगेडा	१७	-	-
	(ग) विशेष जगेडा	१७	-	-
	(घ) अन्य जगेडा (शेयर प्रिमियम)	१७	-	-
	(ङ) प्रस्तावित लाभांश		-	-
	(अ) बोनस शेयर	१७	-	२८७,३८७,६००
	(आ) नगद लाभांश (कर प्रयोजनको लागि मात्र)	२६ क	-	१५,१२५,६६३
	(च) महा-विपत्ती जगेडा	१८	२८,३४६,२८५	३३,५६३,००४
२१	बासलातमा सारेको नाफा / (नोक्सान)		२७७,६३६,५४१	३,५२१,९८०

अनुसूची २,७,८, तथा १० देखि १५,१७ र १८ सम्म यसका अभिन्न अंग हुन् ।

सुमित सिन्हा
वित्त विभाग

पवन कुमार खड्का
प्रमुख कार्यकारी अधिकृत

केशव प्रसाद भट्टराई
अध्यक्ष

सि.ए. जगदिश खड्का
सार्भकार
के.जे. एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

हेमन्त नाहटा
संचालक

विशाल अग्रवाल
संचालक

विवेक भा
संचालक

मिति: २०७९/०५/२६
स्थान: काठमाण्डौ

चुडामणि देवकोटा
संचालक

वीरेन्द्र बाबु श्रेष्ठ
संचालक

कृति टिवडेवाल
संचालक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय विराटनगर ९, मोरङ ।

कंपरेट कार्यालय : चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाण्डौ

आर्थिक वर्ष २०७७/७८ को एकिकृत आय व्यय हिसाव

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	४,१४६,३५२,३६४	२,८४८,०३९,७९३
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	८५७,००६,७५७	७०२,८०४,३८३
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	१०१,०४७,८२६	५९,२४५,२५८
५	अन्य प्रत्यक्ष आय		३३,५७८,४१८	८,९६३,१७४
६	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था		२,१४६,३४९	२६,६०८,३३४
७	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम वापत व्यवस्था		३५७,९५६,०६५	४०१,३३७,६९४
	जम्मा आय (क)		५,४९८,०८७,७७७	४,०४६,९९८,५५७
	व्यय			
८	दावी भुक्तानी (खुद)	४	८६७,००५,०४३	३९८,४७९,२२२
९	अभिकर्ता कमिशन	५	४८३,५८८,५९१	३४९,९६४,३८६
१०	स्वास्थ्य परीक्षण शुल्क		१,७७५,९६३	१,४३३,८८६
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	४१,४६३,५२४	२८,४८०,३९७
१३	अन्य प्रत्यक्ष खर्च		३४९,३९३	२,८२९,८३४
१४	व्यवस्थापन खर्च	७	६०५,४१३,०४८	५०२,०४५,९३९
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	९	१,७०७,१०८	२,१४६,३४९
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम वापत व्यवस्था		२६३,९६८,१५६	३५७,९५६,०६५
	जम्मा व्यय (ख)		२,२६४,४७०,८२७	१,६४२,५२८,०७९
१८	जीवन बिमा कोषमा सारेको बचत		३,१८४,५१९,३७७	२,२२३,६०८,५५४
१९	नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सानी)		४९,०९७,५७४	१८०,८६९,९२४

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

सुमित सिन्हा
वित्त विभाग

पवन कुमार खड्का
प्रमुख कार्यकारी अधिकृत

केशव प्रसाद भट्टराई
अध्यक्ष

सि.ए. जगदिश खड्का
साभेदार
के.जे. एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

हेमन्त नाहटा
संचालक

विशाल अग्रवाल
संचालक

विवेक भ्ना
संचालक

मिति: २०७९/०५/२६
स्थान: काठमाण्डौ

चुडामणि देवकोटा
संचालक

वीरेन्द्र बाबु श्रेष्ठ
संचालक

कृति टिवडेवाल
संचालक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय विराटनगर ९, मोरङ्ग ।

कॉर्पोरेट कार्यालय : चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाण्डौ

आर्थिक वर्ष २०७७/७८ को सावधिक जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	२,७५७,९३९,६६८	१,७८३,७८९,५९८
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	६९८,८४४,६७९	४७४,९८४,०९२
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	७९,९७०,०४९	३६,३९६,६०९
५	अन्य प्रत्यक्ष आय		२०,२९६,९९९	५,६३८,९६८
६	आर्थिक वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था		३८०,९६९	५,७६२,५७२
	जम्मा आय (क)		३,४६९,३४३,४६८	२,३०५,६८३,८३८
	व्यय			
८	दावी भुक्तानी (खुद)	४	१८९,८९२,३४७	९२,२३५,४०८
९	अभिकर्ता कमिशन	५	२९४,०४८,७७७	२९९,५५७,९६८
१०	स्वास्थ्य परीक्षण शुल्क		१,२२४,३०८	९६५,२८३
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	२७,५७९,३९७	१७,८३७,८९६
१३	अन्य प्रत्यक्ष खर्च		२७४,९८३	२२५,७७०
१४	व्यवस्थापन खर्च	७	४०८,४२८,२८२	३३९,४०९,५५०
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	९	१,०९७,९०८	३८०,९६९
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम वापत व्यवस्था		-	-
	जम्मा व्यय (ख)		९२२,४६५,९२२	६५४,६०३,९५६
१८	जीवन बीमा कोषमा सारेको बचत		२,५४६,८७८,३४६	१,६५१,०७९,८८३
१९	नाफा नोक्सान हिसाबमा सारेको बचत / (नोक्सानी)		-	-

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

सुमित सिन्हा
वित्त विभाग

पवन कुमार खड्का
प्रमुख कार्यकारी अधिकृत

केशव प्रसाद भट्टराई
अध्यक्ष

सि.ए. जगदिश खड्का
साम्भेदार
के.जे. एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

हेमन्त नाहटा
संचालक

विशाल अग्रवाल
संचालक

विवेक भा
संचालक

मिति: २०७९/०५/२६
स्थान: काठमाण्डौ

चुडामणि देवकोटा
संचालक

वीरेन्द्र बाबु श्रेष्ठ
संचालक

कृति टिबडेवाल
संचालक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय विराटनगर ९, मोरङ ।

कंपोरेट कार्यालय : चाटंर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाण्डौ

आर्थिक बर्ष २०७७/७८ को अग्रिम भुक्तानी सावधिक जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस बर्ष	गत बर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	९८०,०५१,४५९	६१४,९३३,९२३
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	१२७,०७७,५०८	१०५,४१९,९२८
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	१५,८४२,१२८	१३,४९५,८८०
५	अन्य प्रत्यक्ष आय		९,४२६,०१९	१,९८६,८१७
६	आर्थिक बर्षको शुरुको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था		-	२०,०६०,०२५
७	आर्थिक बर्षको शुरुको असमाप्त जोखिम वापत व्यवस्था		-	-
	जम्मा आय (क)		१,१३२,३९७,११४	७५५,८९६,५७३
	व्यय			
८	दावी भुक्तानी (खुद)	४	४४६,८४०,५२६	१८३,१३०,३३३
९	अभिकर्ता कमिशन	५	१५३,९९०,९४३	१०४,५२९,७९६
१०	स्वास्थ्य परीक्षण शुल्क		४८२,३८०	३८२,१७१
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	९,८००,५१४	६,१४९,३३९
१३	अन्य प्रत्यक्ष खर्च		६२,३१९	४८,२१०
१४	व्यवस्थापन खर्च	७	१३९,३४२,९८१	१०९,४३३,२७२
१५	आयकर	८	-	-
१६	आर्थिक बर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	९	४००,२००	-
१७	आर्थिक बर्षको अन्त्यमा असमाप्त जोखिम वापत व्यवस्था		-	-
	जम्मा व्यय (ख)		७५०,९१९,८६३	४०३,६७३,१२२
१८	जीवन बीमा कोषमा सारेको नाफा = (क) - (ख)		३८१,४७७,२५१	३५२,२२३,४५१
१९	नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सानी)		-	-

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

सुमित सिन्हा
वित्त विभाग

पवन कुमार खड्का
प्रमुख कार्यकारी अधिकृत

केशव प्रसाद भट्टराई
अध्यक्ष

सि.ए. जगदिश खड्का
साम्भेदार
के.जे. एण्ड एसोसिएट्स
चाटंर एकाउन्टेन्ट्स

हेमन्त नाहटा
संचालक

विशाल अग्रवाल
संचालक

विवेक भ्ना
संचालक

मिति: २०७९/०५/२६
स्थान: काठमाण्डौ

चुडामणि देवकोटा
संचालक

वीरेन्द्र बाबु श्रेष्ठ
संचालक

कृति टिवडेवाल
संचालक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय विराटनगर ९, मोरङ्ग ।

कर्पोरेट कार्यालय : चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाण्डौ

आर्थिक वर्ष २०७७/७८ को रुपान्तरित सावधिक एवं आजीवन जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	२५८,५३७,९३८	२२३,७८७,८१०
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	८३,४२१,७५७	७२,१६१,५४०
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	१३,२३५,६४८	९,४३२,७६८
५	अन्य प्रत्यक्ष आय		३,९३५,४८८	१,३३७,३९०
६	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था		१२२,१८८	७८५,७३८
७	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम वापत व्यवस्था		-	-
	जम्मा आय (क)		३५९,२५३,०१८	३०७,५०५,२४५
	व्यय			
८	दावी भुक्तानी (खुद)	४	३६,२४७,७१४	१५,८३७,२८०
९	अभिकर्ता कमिशन	५	२५,२९५,९७४	२७,१७२,८१०
१०	स्वास्थ्य परीक्षण शुल्क		६९,२७५	८६,४३२
११	पुनर्बीमा कमिशन खर्च			
१२	सेवा शुल्क (खुद)	६	२,५८५,३८०	२,२३७,८७८
१३	अन्य प्रत्यक्ष खर्च		११,०६१	१८,३६०
१४	व्यवस्थापन खर्च	७	३८,८७९,८३३	४१,७२५,०७८
१५	आयकर	८		
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	९	-	१२२,१८८
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम वापत व्यवस्था		-	-
	जम्मा व्यय (ख)		१०३,०८९,२३८	८७,२००,०२६
१८	जीवन बीमा कोषमा सारेको नाफा = (क) - (ख)		२५६,१६३,७८१	२२०,३०५,२१९
१९	नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सानी)		-	-

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

 सुमित सिन्हा
वित्त विभाग

 पवन कुमार खड्का
प्रमुख कार्यकारी अधिकृत

 केशव प्रसाद भट्टराई
अध्यक्ष

 सि.ए. जगदिश खड्का
साम्भेदार
के.जे. एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

 हेमन्त नाहटा
संचालक

 विशाल अग्रवाल
संचालक

 विवेक भ्ना
संचालक

 मिति: २०७९/०५/२६
स्थान: काठमाण्डौ

 चुडामणि देवकोटा
संचालक

 वीरेन्द्र बाबु श्रेष्ठ
संचालक

 कृति टिवडेवाल
संचालक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय विराटनगर ९, मोरङ्ग ।

कर्मोरेट कार्यालय : चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाण्डौ

आर्थिक वर्ष २०७७/७८ को बैदेशिक रोजगार म्यादी जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	३८,६५०,६१२	१६४,६१९,५२८
२	पुनर्बीमा कमिशन आय		-	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	१९,३१४,७२०	४४,२९७,४५०
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	-	-
५	अन्य प्रत्यक्ष आय		-	-
६	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था		१,६४४,०००	-
७	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम वापत व्यवस्था		३२७,४९७,६३८	३७४,५०४,६०३
	जम्मा आय (क)		३८७,९०६,९७१	५८३,४२९,५८०
	व्यय			
८	दावी भुक्तानी (खुद)	४	१५४,७२७,७९९	९३,२७३,५०९
९	अभिकर्ता कमिशन	५	-	-
१०	स्वास्थ्य परीक्षण शुल्क		-	-
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	३८६,५०६	१,६४६,९९५
१३	अन्य प्रत्यक्ष खर्च		-	२,५३७,४९४
१४	व्यवस्थापन खर्च	७	२,०२२,४९६	७,९४९,३४३
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	९	२८९,८००	१,६४४,०००
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम वापत व्यवस्था		२०७,५७७,८१३	३२७,४९७,६३८
	जम्मा व्यय (ख)		३६५,००४,२५४	४३४,५४८,९७१
१८	जीवन बीमा कोषमा सारेको नाफा = (क) - (ख)		-	-
१९	नाफा नोक्सान हिसाबमा सारेको बचत / (नोक्सानी)		२२,९०२,७१७	१४८,८७३,४१०

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

सुमित सिन्हा
वित्त विभाग

पवन कुमार खड्का
प्रमुख कार्यकारी अधिकृत

केशव प्रसाद भट्टराई
अध्यक्ष

सि.ए. जगदिश खड्का
सार्फेदार
के.जे. एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

हेमन्त नाहटा
संचालक

विशाल अग्रवाल
संचालक

विवेक भ्ना
संचालक

मिति: २०७९/०५/२६
स्थान: काठमाण्डौ

चुडामणि देवकोटा
संचालक

वीरेन्द्र बाबु श्रेष्ठ
संचालक

कृति टिवडेवाल
संचालक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय विराटनगर ९, मोरङ्ग ।

कर्पोरेट कार्यालय : चार्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाण्डौ

आर्थिक वर्ष २०७७/७८ को म्यादी जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	१११,१८०,६८७	६०,९९६,८५४
२	पुनर्बीमा कमिशन आय			-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	८,३४८,०९३	६,७४१,३७३
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	-	-
५	अन्य प्रत्यक्ष आय		-	-
६	आर्थिक वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था		-	-
७	आर्थिक वर्षको शुरूको असमाप्त जोखिम वापत व्यवस्था		३०,४५८,४२७	२६,८३३,०९१
	जम्मा आय (क)		१४९,९८७,२०७	९४,४९१,३१८
	व्यय			
८	दावी भुक्तानी (खुद)	४	३९,२९६,७३६	१३,९९४,७००
९	अभिकर्ता कमिशन	५	१०,२५२,८९८	५,९०३,८१२
१०	स्वास्थ्य परीक्षण शुल्क		-	-
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	१,१११,८०७	६०९,१६९
१३	अन्य प्रत्यक्ष खर्च		१,०३०	-
१४	व्यवस्थापन खर्च	७	१६,७३९,५३५	११,५३६,६९७
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	९	-	-
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम वापत व्यवस्था		५५,५९०,३४३	३०,४५८,४२७
	जम्मा व्यय (ख)		१२२,९९२,३५०	६२,५०२,८०४
१८	जीवन बीमा कोषमा सारेको नाफा = (क) - (ख)		-	-
१९	नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सानी)		२६,९९४,८५७	३१,९८८,५१४

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

 सुमित सिन्हा
वित्त विभाग

 पवन कुमार खड्का
प्रमुख कार्यकारी अधिकृत

 केशव प्रसाद भट्टराई
अध्यक्ष

 सि.ए. जगदिश खड्का
साम्भेदार
के.जे. एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

 हेमन्त नाहटा
संचालक

 विशाल अग्रवाल
संचालक

 विवेक भा
संचालक

 मिति: २०७९/०५/२६
स्थान: काठमाण्डौ

 चुडामणि देवकोटा
संचालक

 वीरेन्द्र बाबु श्रेष्ठ
संचालक

 कृति टिबडेवाल
संचालक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिस्टर्ड कार्यालय विराटनगर ९, मोरङ ।

कंपोर्ट कार्यालय : चाट्टर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाण्डौ

२०७७/७९ देखि २०७८ आषाढ मसान्तसम्मको नगद प्रवाहको विवरण

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
क	कारोबार संचालनबाट नगद प्रवाह :		
	बीमा शुल्क आमदानी	४,२३३,५८१,८७९	२,९१८,६९३,१०४
	विलम्ब शुल्क आमदानी	३३,५७८,४१८	८,९६३,१७४
	पुनर्बीमा शुल्क आमदानी	-	-
	पुनर्बीमा कमिशन आमदानी	-	-
	अन्य प्रत्यक्ष आमदानी	-	-
	पुनर्बीमकबाट प्राप्त दावी रिक्भरी	९१,०७३,२५३	५१,११६,९२७
	पुनर्बीमा शुल्क भुक्तानी	(८७,२२९,५१६)	(२७,२५५,२३२)
	पुनर्बीमा कमिशन भुक्तानी	-	-
	अभिकर्ता कमिशन भुक्तानी	(४८३,५८८,५९१)	(३०३,८६२,५७५)
	स्वास्थ्य परीक्षण शुल्क भुक्तानी	(१,७७५,९६३)	(१,४३३,८८६)
	मृत्यु दावी भुक्तानी	(३२९,४५२,९६०)	(१७४,९४३,८५९)
	अर्वाधि समाप्ती दावी भुक्तानी	(६४,६२८,९९५)	(३९,८१४,४२६)
	आंशिक अर्वाधि समाप्ती दावी भुक्तानी	(४०४,९४०,५०१)	(१६९,६९४,९००)
	समर्पण मूल्य दावी भुक्तानी	(१५७,९४६,६४१)	(७३,९३४,९६४)
	अन्य दावी भुक्तानी	(१,१००,०००)	-
	सेवा शुल्क भुक्तानी	(२८,३११,६९९)	(२५,४५५,५१८)
	अन्य प्रत्यक्ष खर्च	(१,६१४,४६४)	(२,८२९,८३४)
	व्यवस्थापन खर्च भुक्तानी	(६६५,७८४,३४०)	(५२७,११३,९७८)
	कर्मचारी बोनस भुक्तानी	(२३,५२७,६८९)	-
	आयकर भुक्तानी	(१५९,३६९,७९७)	(११७,७७३,०८९)
	चालु सम्पत्तिमा (वृद्धि)/कमी	(१७१,९७२,३२७)	(१६३,३३९,२२२)
	चालु दायित्वमा वृद्धि/(कमी)	(५९,९८७,०९७)	१,५६४,१५९
	कारोबार संचालनबाट खुद नगद प्रवाह (क)	१,७१७,००१,७७१	१,३६९,६८५,८८०
ख	लगानी गतिविधीबाट नगद प्रवाह		
	स्थिर सम्पत्तिमा (वृद्धि) कमी	३,९६९,९५४	(१८,५७७,३४३)
	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटीमा लगानीमा (वृद्धि) कमी	१५,०००,०००	-
	बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानीमा (वृद्धि) कमी	(१,६८४,१००,०००)	(१,५५१,२००,०००)
	बैंक तथा वित्तीय संस्थाको अन्य निक्षेप लगानीमा (वृद्धि) कमी	(१६६,७५३,७७५)	(३००,५५७,६७३)
	इक्विटी शेयर लगानीमा (वृद्धि) कमी	(१६४,९५६,६२७)	७१,८७३,०९९
	अर्वाधिकार शेयर/डिबेन्चरमा लगानीमा (वृद्धि) कमी	(४२०,७५८,०००)	(१,०८२,१५९,०००)
	अन्य लगानीमा (वृद्धि) कमी	-	-
	वीमालेखको धितोमा कर्जा (वृद्धि) कमी	(४२६,५०७,५४३)	(२७५,५२६,२८४)
	पेशकी तथा अन्य कर्जा (वृद्धि) कमी	(८३,६६३,२७८)	(४८,०७२,१०८)
	भुक्तानी प्राप्त ब्याज आमदानी (लगानीमा)	१,१०५,२५०,९२६	७४८,२५७,९८१
	भुक्तानी प्राप्त डिभिडेन्ड	२,३०४,०८९	६,७६७,६०२
	भाडा आमदानी	-	-
	भुक्तानी प्राप्त ब्याज आमदानी (कर्जा)	१०१,०४७,८२६	७०,७२९,२२२
	अन्य अप्रत्यक्ष आमदानी / खर्च	-	२२,५२४,७९२
	लगानी गतिविधीबाट खुद नगद प्रवाह (ख)	(१,७१९,१६७,२३०)	(२,३५५,९३९,७१३)
ग	वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह		
	शेयरबाट प्राप्त रकम	-	९२४,६११,४५५
	तिर्न बाँकी सापटीमा (वृद्धि)/कमी	-	-
	अल्पकालिन ऋणमा (वृद्धि)/कमी	-	-
	ऋण सापटीमा ब्याज भुक्तानी	-	-
	लाभांश भुक्तानी	(११९,०९९,७११)	-
	वित्तीय श्रोत कारोबारबाट खुद नगद प्रवाह (ग)	(११९,०९९,७११)	९२४,६११,४५५
	यस वर्षको सम्पूर्ण गतिविधीबाट खुद नगद प्रवाह . (क)+(ख)+(ग)	(१२१,२६५,१७०)	(६९,६४२,३७८)
	नगद तथा बैंकमा रहेको शुरु मौज्जात	१७१,३२०,०२८	२४०,९६२,४०७
	नगद तथा बैंकमा रहेको अन्तिम मौज्जात	५०,०५४,८६१	१७१,३२०,०२८

सुमित सिन्हा
वित्त विभाग

पवन कुमार खड्का
प्रमुख कार्यकारी अधिकृत

केशव प्रसाद भट्टराई
अध्यक्ष

सि.ए. जगदिश खड्का
सामनेवार
के.जे. एण्ड एसोसिएट्स
चाटर्ड एकाउन्टेन्ट्स

हेमन्त नाहटा
संचालक

विशाल अग्रवाल
संचालक

विवेक भा
संचालक

मिति: २०७९/०५/२६
स्थान: काठमाण्डौ

चुडामाण देवकोटा
संचालक

वीरेन्द्र बाबु श्रेष्ठ
संचालक

कृत टिवडेवाल
संचालक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रजिष्टर्ड कार्यालय विराटनगर ६, मोरङ ।

कर्पोरेट कार्यालय : चाँदर टावर, चौथो तल्ला, सानो गौचरण, ज्ञानेश्वर, काठमाण्डौ

आ.व २०७७/७८ मा इस्पाटीमा भएको परिवर्तन सम्बन्धी विवरण

विवरण	शेयर पूँजी	संचित नाफा/नोस्मान	प्रस्तावित बोनस शेयर	रूलेगत जगेडा कोष	शेयर प्रिमियम	विशेष जगेडा कोष	अन्य जगेडा तथा कोष (स्थान कर जगेडा)	महाविपत्ती जगेडा	कुल रकम
शुरु मौज्जात	२,१५५,१३७.६००	३,५२१,९८१	२८७,३८७.६००	-	-	-	२५२,३५९,१०४	११९,३२७.६१०	२,८१७,७३३.८१५
गत आ.व सम्बन्धित अन्य समायोजन	१०७,७५६.९००	-	-	-	-	-	-	-	१०७,७५६.९००
प्रस्तावित बोनस शेयर जारी	-	-	-	-	-	-	-	-	-
प्रस्तावित बोनस शेयर	-	-	-	-	-	-	-	-	-
वस वर्षको चुल्हा पूँजी (हकप्रद शेयर जारी)	-	-	-	-	-	-	-	-	-
शेयर प्रिमियम	-	-	-	-	३७,२०१,८५५	-	-	-	३७,२०१,८५५
वस वर्षको नाफा नोस्मान हिसाबबाट सोरोको	-	२८३,४६२.८४८	-	-	-	-	-	-	२८३,४६२.८४८
महा-विपत्ती जगेडा	-	(२८,३४६.२८५)	-	-	-	-	(१९,१९७.९९७)	-	-
स्थान कर जगेडा	-	१९,१९७.९९७	-	-	-	-	-	-	-
नगद लाभभांश (कर प्रयोजनकोलागि मात्र)	-	-	-	-	-	-	-	-	-
अन्तिम मौज्जात	२,२६२,८९४.५००	२७७,८३६.५६१	२८७,३८७.६००	-	३७,२०१,८५५	-	२३३,१६१,१०७	१४७,६७३.८२५	३,२४६,१५५.४९९

सि.ए. जगादेश खड्का

सामोदार

के.जे. एण्ड एसोसिएट्स

चाँदर टावर एकाउन्टेन्स

मिति: २०७९/०५/२६

स्थान: काठमाण्डौ

केशव प्रसाद भट्टराई

अध्यक्ष

पवन कुमार खड्का

प्रमुख कार्यकारी अधिकृत

सुमित सिन्हा

वित्त विभाग

विवेक भा

संचालक

विशाल अग्रवाल

संचालक

कृति टिक्डेवाल

संचालक

बिरन्द्र वाद श्रेष्ठ

संचालक

चुडामणि देवकोटा

संचालक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूची-१

अनुसूची-१

(क) बीमाशुल्क (खुद)

क्र.सं.	बीमाको किसिम	कुल बीमाशुल्क		पुनर्बीमा शुल्क मुक्तानी (Ceded)		बीमाशुल्क (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	२,८०१,९७७,८०६	१,८०६,६१३,०९४	४४,०४६,१३८	२२,८३१,४९६	२,७५७,९३१,६६८	१,७८३,७८१,५९८
२	अग्रिम मुक्तानी सावधिक जीवन बीमा	१,००९,६८२,७३०	६३१,३०१,९८६	२९,६३१,२७१	१६,३६८,०६३	९८०,०५१,४५९	६१४,९३३,९२३
३	स्वान्तरित सावधिक एवं आजीवन जीवन बीमा	२६३,९८७,९५३	२२७,९६२,९६१	४,४४०,०१५	४,१७४,१५१	२५८,५४७,९३८	२२३,७८७,८१०
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	४४,९४२,५७२	१९१,४२२,०५६	६,२९१,९६०	२६,७९८,५२८	३८,६५०,६१२	१६४,६१९,५२८
५	म्यादी जीवन बीमा	११२,९९०,८१८	६१,३९७,००७	१,८१०,१३१	४८०,१५३	१११,१८०,६८७	६०,९६६,८५४
	जम्मा	४,२३३,५८१,८७९	२,९१८,६९३,१०४	८७,२२९,५१६	७०,६५३,३९१	४,१५६,३५२,३६४	२,८४८,०३९,७९३

(ख) कुल बीमाशुल्क

क्र.सं.	बीमाको किसिम	प्रत्यक्ष बीमाशुल्क		प्राप्त पुनर्बीमा शुल्क (accepted)		कुल बीमाशुल्क	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	२,८०१,९७७,८०६	१,८०६,६१३,०९४	-	-	२,८०१,९७७,८०६	१,८०६,६१३,०९४
२	अग्रिम मुक्तानी सावधिक जीवन बीमा	१,००९,६८२,७३०	६३१,३०१,९८६	-	-	१,००९,६८२,७३०	६३१,३०१,९८६
३	स्वान्तरित सावधिक एवं आजीवन जीवन बीमा	२६३,९८७,९५३	२२७,९६२,९६१	-	-	२६३,९८७,९५३	२२७,९६२,९६१
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	४४,९४२,५७२	१९१,४२२,०५६	-	-	४४,९४२,५७२	१९१,४२२,०५६
५	म्यादी जीवन बीमा	११२,९९०,८१८	६१,३९७,००७	-	-	११२,९९०,८१८	६१,३९७,००७
	जम्मा	४,२३३,५८१,८७९	२,९१८,६९३,१०४	-	-	४,२३३,५८१,८७९	२,९१८,६९३,१०४

क्र.सं.	बीमाको किसिम	प्रथम वर्षको बीमाशुल्क		नवीकरण बीमाशुल्क		एकल बीमाशुल्क		जम्मा प्रत्यक्ष बीमाशुल्क	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	७०७,०८७,३१२	४६०,६२६,३८९	१,४१५,१७७,७१७	१,००५,३२४,६८९	६७९,७१७,७७७	३४०,६६२,०१६	२,८०१,९७७,८०६	१,८०६,६१३,०९४
२	अग्रिम मुक्तानी सावधिक जीवन बीमा	३८३,९५५,७८७	२८१,०७९,८८२	६१२,९९०,८५६	३४०,२२२,१०४	१३,४६६,०८७	३३१,३०१,९८६	१,००९,६८२,७३०	६३१,३०१,९८६
३	स्वान्तरित सावधिक एवं आजीवन जीवन बीमा	३८,७७९,६७६	४९,१४७,३९४	२२५,२०८,२७७	१७८,८१५,६४७	-	२६३,९८७,९५३	२६३,९८७,९५३	२२३,७८७,८१०
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	-	-	-	-	४४,९४२,५७२	१९१,४२२,०५६	४४,९४२,५७२	१९१,४२२,०५६
५	म्यादी जीवन बीमा	१०४,८२९,६८६	५९,६५९,७२८	८,१६१,३२२	१,७३७,२७९	-	११२,९९०,८१८	११२,९९०,८१८	६१,३९७,००७
	जम्मा	१,२३४,६५२,४६१	८४०,५१३,३९३	२,२६०,८२९,३८२	१,५६६,०९९,७१९	७३६,०९६,४३६	५३२,०८०,७७२	४,२३३,५८१,८७९	२,९१८,६९३,१०४

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची-२
लगानी, कर्जा तथा अन्यबाट आय

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटीबाट आय	१३०,८७५	६६४,३५१
२.	वाणिज्य बैंकको मुद्ती निक्षेपबाट आय	६०८,०२३,२१३	४८६,८१०,८९४
३.	विकास बैंकको मुद्ती निक्षेपबाट आय	८३,५०२,९८५	११९,४६८,१७५
४.	नागरिक लगानी योजनाबाट आय	-	-
५.	वित्तीय संस्थाको मुद्ती निक्षेपबाट आय	३०,७९७,०७२	१९,५४६,७६१
६.	आवास वित्त कम्पनीको साधारण शेयरबाट लाभांश	-	-
७.	अन्य पब्लिक कम्पनीको साधारण शेयरबाट लाभांश	२,३०४,०८९	६,७६७,६०२
८.	बैंक तथा वित्तीय संस्थाको अग्रधिकार शेयरबाट लाभांश	-	-
९.	बैंक तथा वित्तीय संस्थाको डिभेन्चरबाट आय	१८२,९९१,७७८	१२६,०६१,५१९
१०.	अन्य (विवरण खुलाउने) बाट आय	-	-
११.	कर्जाबाट आय	१६,२४०,७८४	११,४८३,९६४
	अन्य निक्षेपबाट (मुद्ती बाहेक) आय	३५,८७०,९३२	२०,८०९,०८०
१२.	लगानी विक्रीमा नाफा	१४४,७६७,७२८	३५,५६०,९८२
	न्यून: लगानी विक्रीमा नोक्सान	-	-
१४.	लगानी (खरीद) मा नाफा	-	-
	न्यून लगानी (खरीद) मा नोक्सान	-	-
१५.	स्थिर सम्पत्ती विक्रीबाट नाफा	-	-
	न्यून स्थिर सम्पत्ती विक्रीबाट नोक्सान	(२,५७१,१९१)	(१४९,३०१)
१६.	खाता अपलेखन	-	-
१७.	अधिस्तो वर्षसंग सम्बन्धित आय	-	-
१८.	अन्य आय/ नोक्सान	६४५,५७८	२२,५२४,७९२
	जम्मा	१,१०२,७०३,८४३	८४९,५४८,८१९
	लगानी, कर्जा तथा अन्यबाट आयको बाँडफाँड		
१	नाफा नोक्सान हिसावमा सारेको	२४५,६९७,०८६	१४६,७४४,४३५
२	सावधिक जीवन बीमाको आय व्यय हिसावमा सारेको	६१८,८४४,६७९	४७४,१८४,०९२
३	अग्रिम भुक्तानी सावधिक जीवन बीमाको आय व्यय हिसावमा सारेको	१२७,०७७,५०८	१०५,४१९,९२८
४	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमाको आय व्यय हिसावमा सारेको	८३,४२१,७५७	७२,९६१,५४०
५	वैदेशिक रोजगार म्यादी जीवन बीमाको आय व्यय हिसावमा सारेको	१९,३१४,७२०	४४,२९७,४५०
६	म्यादी जीवन बीमाको आय व्यय हिसावमा सारेको	८,३४८,०९३	६,७४१,३७३
	जम्मा	१,१०२,७०३,८४४	८४९,५४८,८१९

अनुसूची-३
बीमालेखको धितोमा कर्जा र आय

क्र.सं.	बीमाको किसिम	बीमालेखको धितोमा कर्जा		बीमालेखको धितोमा कर्जाबाट आय	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	८४८,६५१,०५४	४८६,८७१,२३३	७१,९७०,०४९	३६,३१६,६०९
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	१६७,५८२,९२९	१४०,७९८,३५५	१५,८४२,१२८	१३,४९५,८८०
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	१५१,६३६,२६६	११३,६९३,१०९	१३,२३५,६४८	९,४३२,७६८
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	-	-	-	-
५	म्यादी जीवन बीमा	-	-	-	-
	जम्मा	१,१६७,८७०,२४९	७४१,३६२,६९७	१०१,०४७,८२६	५९,२४५,२५८

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची - ४

दावी भुक्तानी

क्र.सं.	बीमाको किसिम	मूल्य दावी भुक्तानी		अवधि समाप्ती दावी भुक्तानी		आशिक वषधि समाप्ती दावी भुक्तानी		समर्पण मूल्य दावी भुक्तानी	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	६२,५०९,८१९	१५,७९५,३६४	५७,७०५,९२७	३५,६३७,६९०	-	-	१०२,६९७,७९५	४७,४४९,२९८
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	१७,६९६,४९९	१२,९७१,४७०	१,०३८,३८०	१३९,२००	४०४,९४०,५०१	१६१,६९४,९००	३३,२१०,१४६	१८,३२४,७६३
३	रुपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	१४,३४३,२५७	६,२२६,३४१	५,८८४,६८८	४,०३७,५३६	-	-	२२,०३८,५२०	७,३६०,९०३
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	१९४,४३५,८४९	१२५,८३५,८४९	-	-	-	-	-	-
५	म्यादी जीवन बीमा	४०,४६६,७३६	१४,०९४,७००	-	-	-	-	-	-
	जम्मा	३२९,४५२,१६०	१७४,९४३,८२९	६४,६२८,९९५	३९,८१४,४२६	४०४,९४०,५०१	१६१,६९४,९००	१५७,९४६,६४१	७३,१३४,९६४

क्र.सं.	बीमाको किसिम	अन्य दावी भुक्तानी		कुल दावी भुक्तानी		कुल दावी भुक्तानीमा पुर्नर्भिमको हिस्सा		दावी भुक्तानी (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	६००,०००	-	२२३,५१३,७२१	९८,८८१,३५३	३३,६२१,३७४	६,६४५,९४५	१८९,८६२,३४७	९२,२३५,४०८
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमा	५००,०००	-	४५७,३६५,५२६	१९३,१३०,३३३	१०,५५५,०००	१०,०००,०००	४४६,८४०,५२६	१८३,१३०,३३३
३	रुपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	-	-	४२,२६६,४६४	१७,६२४,७८०	६,०१८,७५०	१,७८७,५००	३६,२४७,७१४	१५,८३७,२८०
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	-	-	१९४,४३५,८४९	१२५,८३५,८४९	३६,७०८,१३०	३२,५८३,४८२	१५४,७२७,७१९	९३,२७३,५०१
५	म्यादी जीवन बीमा	-	-	४०,४६६,७३६	१४,०९४,७००	१,१७०,०००	१,००,०००	३९,२९६,७३६	१३,९९४,७००
	जम्मा	१,१००,०००	-	९५८,०७८,२९६	४४९,५८८,९१९	९१,०७३,२५३	५१,११६,९२७	८६७,००५,०४३	३९८,४७१,२२२

सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची-५
अभिकर्ता कर्मिषान

क्र.सं.	बीमाको किसिम	प्रथम वर्षको बीमाशुल्कमा अभिकर्ता कर्मिषान		नवीकरण बीमाशुल्कमा अभिकर्ता कर्मिषान		एकल बीमाशुल्कमा अभिकर्ता कर्मिषान		जम्मा अभिकर्ता कर्मिषान	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	१६३,०५९,७९१	१०७,५७७,९९७	९३,३४१,५६५	८४,२०४,६७४	३७,६४७,४२१	१९,७७५,२९७	२९,४०४,७१८	२११,५५७,९६८
२	अभिम भुक्तानी सावधिक जीवन बीमा	९०,५८१,६७७	६६,७८१,७३९	६२,६४५,३५५	३७,७४८,०५७	७६३,९१०	-	१५३,६९०,९४३	१०४,५२९,७९६
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	९,३५५,७३३	११,९८९,४५६	१५,९४०,२४२	१५,१८३,३५४	-	-	२५,१२४,९७४	२७,१७२,८१०
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	-	-	-	-	-	-	-	-
५	म्यादी जीवन बीमा	१०,२५२,८९८	५,९०३,८१२	-	-	-	-	१०,२५२,८९८	५,९०३,८१२
	जम्मा	२७३,२४०,०९९	१९२,२६३,००४	१७९,९२७,९६२	१३७,९३६,०८५	३८,४११,३३१	१९,७७५,२९७	४८३,५८८,५९१	३४९,१६४,३८६

अनुसूची-६
सेवा शुल्क (खुद)

क्र.सं.	बीमाको किसिम	कूल सेवा शुल्क		कूल सेवा शुल्कमा पुनर्बिकको हिस्सा		सेवा शुल्क (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमा	२८,०१९,७७८	१८,०६६,१३१	४४०,४६१	२२८,३१५	२७,५७९,३१७	१७,८३७,८१६
२	अभिम भुक्तानी सावधिक जीवन बीमा	१०,०९६,८२७	६,३१३,०२०	२९६,३१३	१६३,६८१	९,८००,५१४	६,१४९,३३९
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमा	३,६३९,८८०	२,२७९,६३०	५४,५००	४१,७५२	२,५८५,३८०	२,१३७,८७८
४	वैदेशिक रोजगार म्यादी जीवन बीमा	४४९,४२६	१,९१४,१८१	६२,९२०	२६७,९८५	३८६,५०६	१,६४६,१९५
५	म्यादी जीवन बीमा	१,१२९,९०८	६१३,९७०	१८,१०१	४,८०२	१,१११,८०७	६०९,१६९
	जम्मा	४२,३३५,८१९	२९,९८६,९३१	८७२,२९५	७०६,५३४	४१,४६३,५२४	२८,४८०,३९७



सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची- ७
व्यवस्थापन खर्च

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	कर्मचारी खर्च (अनुसूची ७.१ बमोजिम)	२६२,४२४,६२३	२३१,२८४,३६७
२	घर भाडा	३१,६६०,१७२	२९,८१९,८९७
३	बिजुली तथा पानी	१,७५४,४८७	१,४८०,६६६
४	मर्मत तथा सम्भार	-	-
	(क) भवन	-	-
	(ख) सवारी साधन	३०४,६७८	२९५,०१३
	(ग) कार्यालय उपकरण	५५९,००१	२९४,५२३
	(घ) अन्य	२,४३१,५०५	१,०९६,९४७
५	संचार	७,१५०,५५५	६,६८६,५७८
६	छपाई तथा मसलन्द	४,०६७,४४९	११,८३३,८८६
७	खर्च हुने कार्यालय सामान	६०७,२८७	७९०,१२१
८	परिवहन	५,५०६,९१३	४,०३०,५९६
९	भ्रमण खर्च (भत्ता समेत)	-	-
	(क) आन्तरिक	२,०७६,१७०	३,०६४,६३४
	(ख) वैदेशिक	-	-
१०	अभिकर्ता तालिम	२,७०१,२१७	४,६५९,३२९
११	अभिकर्ता अन्य	३१२,३९१,९४४	२०८,८४८,४८९
१२	बीमाशुल्क	९३४,१२०	६२०,७६७
१३	सुरक्षा खर्च	४६५,६३१	९९७,५७३
१४	कानूनी तथा परामर्श शुल्क	४३५,६००	२२,६००
१५	पत्र पत्रिका तथा पुस्तक	७३,६४०	१३४,४५७
१६	विज्ञापन तथा प्रचार प्रसार	३,४०१,५०३	५,७२७,७११
१७	व्यापार प्रवर्द्धन	३६६,२५३	-
१८	अतिथी सत्कार	१,१७५,८१२	१,१४४,८०६
१९	चन्दा तथा उपहार	७५०,०००	७५०,०००
२०	संचालक समिति सम्बन्धी खर्च	-	-
	(क) बैठक भत्ता	१,७३५,०००	१,०७४,०००
	(ख) अन्य	७६४,१८२	६११,७८५
२१	अन्य समिति/उप-समिति सम्बन्धी खर्च	-	-
	(क) बैठक भत्ता	८७२,०००	७२६,०००
	(ख) अन्य	१,२४५	१२९,४६०
२२	साधारण सभा सम्बन्धी खर्च	३१९,४२४	-
२३	(क) बीमाङ्गीय सेवा शुल्क	१,३४७,२२६	-
	(ख) बीमाङ्गीय खर्च	-	-
२४	लेखा परीक्षण सम्बन्धी खर्च	-	-
	(क) लेखा परीक्षण शुल्क	४५५,१००	३००,०००
	(ख) कर लेखा परीक्षण शुल्क	-	-
	(ग) विस्तृत लेखा परीक्षण प्रतिवेदन शुल्क	-	-
	(घ) अन्य शुल्क	-	-
	(ङ) आन्तरिक लेखा परीक्षण खर्च	-	-
	(च) अन्य खर्च	४०,३८८	२०७,७७१
२५	व्याज	२,३४५,१२७	३,२७१,४६९
२६	बैंक चार्ज	७४,६८७	६२,८९२
२७	शुल्क तथा दस्तूर	१,२०३,५३४	१,०३२,७८४
२८	त्स कट्टी	११,४८१,९८८	१२,०८४,३५१
२९	हुलाक टिकट	-	-
३०	अन्य	८,५५५,५७३	१५,९१२,७४६
	वैदेशिक रोजगार म्यादी जीवन बीमा पूल खर्च	२,२४७,१२९	८,८३२,६०३
	बाँड फाँडको लागि जम्मा	६७२,६८१,१६४	५५७,८२८,८२२
१	नाफा नोक्सान हिसाबमा सारेको	६७,२६८,११६	५५,७८२,८८२
२	सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	४०८,४२८,२८२	३३१,४०१,५५०
३	अग्रिम भुक्तानी सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	१३९,३४२,९८१	१०९,४३३,२७२
४	रुपान्तरित सावधिक एवं आजीवन जीवन बीमाको आय व्यय हिसाबमा सारेको	३८,८७९,८३३	४१,७२५,०७८
५	वैदेशिक रोजगार म्यादी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	२,०२२,४१६	७,९४९,३४३
६	म्यादी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	१६,७३९,५३५	११,५३६,६९७
	जम्मा	६७२,६८१,१६४	५५७,८२८,८२२

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरु

अनुसूची ७.१ कर्मचारी खर्च

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	तलब	९९,१२८,३३३	७०,५७४,५३०
२	भत्ता	८६,८८१,६२३	९८,३१२,३७९
३	दशै खर्च	१३,३२४,३६६	१२,००८,२२७
४	सञ्चयकोषमा थप	८,७९२,८१४	६,०१०,९८४
५	तालिम खर्च	११५,९३८	५१७,८३७
६	पोशाक	१,५३०,७७५	१,१७८,२५७
७	औषधोपचार	२,०७५,८५०	१,९०१,०१३
८	बीमा	५,८७१,८४९	५,६५०,५९१
९	पेन्सन तथा उपदान खर्च तथा व्यवस्था	९,७५७,१४१	१०,७४०,१२४
१०	विदा बापत खर्च तथा व्यवस्था	१९,६३२,७०२	१६,०९३,२००
११	अन्य सुविधा बापत खर्च तथा व्यवस्था (विवरण खुलाउने)	३,९१८,८२५	-
१२	कर्मचारीलाई दिएको प्रोत्साहन भत्ता	११,३९४,४०९	८,२९७,२२४
जम्मा		२६२,४२४,६२३	२३१,२८४,३६७

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरु

अनुसूची- ८

आयकर

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१. (क)	यस वर्षको आयकर		
(ख)	यस वर्षको स्थगन कर	१९,१९७,९९७	(११,७५४,४१०)
२.	अघिल्ला वर्षहरुको आयकर	-	-
३.	बाँडफाँडको लागि आयकरको जम्मा	१९,१९७,९९७	(११,७५४,४१०)
बाँडफाँड			
	नाफा नोक्सान हिसाबमा सारेको	१९,१९७,९९७	(११,७५४,४१०)
बीमाको आय व्यय हिसाबमा सारेको	-	-
बीमाको आय व्यय हिसाबमा सारेको	-	-
			-
जम्मा		१९,१९७,९९७	(११,७५४,४१०)

वित्तीय विवरण सम्बन्धी निर्देशिका २०६५ अनुसार कम्पनीले व्यवस्था गर्नु पर्ने कुल आयकर रकमलाई आय व्यय हिसाव तथा नाफा नोक्सान हिसाबमा बाँडफाँड गर्नु पर्ने व्यवस्था भएता पनि आय व्यय हिसाव नोक्सानीमा भएकोले सम्पूर्ण स्थगन कर रकमलाई नाफा नोक्सान हिसाबमा सारिएको छ ।



सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंशको रूपमा रहने अनुसूचीहरु

अनुसूची - १
आर्थिक वर्षको अवस्था मुकानी हुन बाँकी राखी बापत व्यवस्था

क्र. सं.	बौनाको विवरण	मुकानी हुन बाँकी मुल्य राखी		मुकानी हुन बाँकी बचौँच सहाय्यी राखी		मुकानी हुन बाँकी वारिष्ठ बचौँच सहाय्यी राखी		मुकानी हुन बाँकी वारिष्ठ बचौँच सहाय्यी राखी (अनुसूचित)		मुकानी हुन बाँकी जम्मा राखी		मुकानी हुन बाँकी जम्मा राखीमा पुनर्निर्धारणको विस्था		मुकानी हुन बाँकी राखी बापत व्यवस्था	
		वस वर्ष	गत वर्ष	वस वर्ष	गत वर्ष	वस वर्ष	गत वर्ष	वस वर्ष	गत वर्ष	वस वर्ष	गत वर्ष	वस वर्ष	गत वर्ष	वस वर्ष	गत वर्ष
१	वारिष्ठिक जीवन बीमा	३,६१७,९३८	३,३०,४७४	-	-	-	-	-	-	३,६१७,९३८	३,३०,४७४	२,७३३,४९६	७००,०००	१,०१७,१०८	३,८०,१६१
२	अभिय मुकानी वारिष्ठिक जीवन बीमा	१,०४८,०००	-	-	-	-	-	-	-	१,०४८,०००	-	-	-	४००,२००	-
	स्थापनागत वारिष्ठिक एवं आजीवन जीवन बीमा	-	२४०,०००	-	-	-	-	-	-	-	२४०,०००	-	-	-	१२२,९८८
३	वैयक्तिक रोजगार म्यादी जीवन बीमा	२४२,०००	१,४२९,४६४	-	-	-	-	-	-	२४२,०००	१,४२९,४६४	-	-	२६९,८००	१,६४१,०००
४	जम्मा	४,९०७,९३८	२,०१०,१४०	-	-	-	-	-	-	४,९०७,९३८	२,०१०,१४०	३,४६३,४९६	१,४३१,७४०	१,७०७,१०८	२,१४६,३४८

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची-१०

आय व्यय हिसाबहरूबाट नाफा नोक्सान हिसाबमा सारेको रकम

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	सावधिक जीवन बीमाको आय व्यय हिसाबबाट सारेको	-	-
२	अग्रिम भुक्तानी सावधिक जीवन बीमाको आय व्यय हिसाबबाट सारेको	-	-
३	रूपान्तरित सावधिक एवं आजीवन जीवन बीमाको आय व्यय हिसाबबाट सारेको	-	-
४	वैदेशिक रोजगार म्यादी जीवन बीमाको आय व्यय हिसाबबाट सारेको	२२,१०२,७१७	१४८,८७३,४१०
५	म्यादी जीवन बीमाको आय व्यय हिसाबबाट सारेको	२६,९९४,८५७	३१,९८८,५१४
	जम्मा	४९,०९७,५७४	१८०,८६१,९२४

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिलेख अंशको रूपमा रहने अनुसूचीहरू

अनुसूची- ११
जीवन बीमा कोष

क्र.सं.	बीमाको विवरण	कर्मचारीको जीवन बीमा कोष (सर्बको पुस्ता)		बाप व्यवस्थापकको जीवन बीमा कोष		माता जोस्तान विभागाबाट सारिको		पति/पत्नीको जीवन बीमा कोष		कर्मचारीको जीवन बीमाकोष (सर्बको व्यवस्था)	
		वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष
१.	सार्वजनिक जीवन बीमा	५,३३०,१३३.४८	३,७३८,३९७.७०	२,४४६,८७८.३४	१,३४१,०७६.८३	-	-	-	-	७,३८०,११९.९४	५,३८०,११९.९४
२.	अग्रिम भाग्यी सार्वजनिक जीवन बीमा	१,९७४,८२०.०६	८,४१,३९४.७०	३६९,४७२.४१	३,४२,२०३.४१	-	-	-	-	१,४४६,२९७.७७	१,४४६,२९७.७७
३.	स्वाम्यारोपित सार्वजनिक एवं आजीवन जीवन बीमा	८६१,४४४.४८	९,४१,०८३.९२	२४६,१९३.८८	२००,३०४.२९	-	-	-	-	१,११७,७७९.२६	८६१,४४४.४८
४.	कैपिटल रेन्सुराई यमाती जीवन बीमा	-	-	-	-	-	-	-	-	-	-
५.	प्रायत जीवन बीमा	-	-	-	-	-	-	-	-	-	-
	जम्मा	७,३६६,४४७.९४	१४,९१०,८७६.३६	३,६६२,५४४.६३	२,२६३,६०८.५३	-	-	-	-	१०,५४४,१९९.०१	७,४६७,६६४.६६

क्र.सं.	बीमाको विवरण	कर्मचारीको जीवन बीमा कोष (सर्बको व्यवस्था)		माता जोस्तान विभागाबाट सारिको		जीवन बीमा कोषका कर्मचारीको जीवन बीमा कोष		सौतेली/पति/पत्नीको जीवन बीमा कोष		सर्बको व्यवस्थापकको जीवन बीमा कोष	
		वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष	वसुली बर्ष
१.	सार्वजनिक जीवन बीमा	७,५७०,०११.९४	५,३८०,१३३.४८	७,३६६,४४७.९४	५,३३०,१३३.४८	७,३६६,४४७.९४	५,३३०,१३३.४८	-	-	७,३६६,४४७.९४	५,३३०,१३३.४८
२.	अग्रिम भाग्यी सार्वजनिक जीवन बीमा	१,४४६,२९७.७७	१,९७४,८२०.०६	१,९७४,८२०.०६	१,९७४,८२०.०६	१,९७४,८२०.०६	१,९७४,८२०.०६	-	-	१,९७४,८२०.०६	१,९७४,८२०.०६
३.	स्वाम्यारोपित सार्वजनिक एवं आजीवन जीवन बीमा	१,११७,७७९.२६	८६१,४४४.४८	८६१,४४४.४८	८६१,४४४.४८	८६१,४४४.४८	८६१,४४४.४८	-	-	१,११७,७७९.२६	८६१,४४४.४८
४.	कैपिटल रेन्सुराई यमाती जीवन बीमा	-	-	-	-	-	-	-	-	-	-
५.	प्रायत जीवन बीमा	-	-	-	-	-	-	-	-	-	-
	जम्मा	१०,५४४,१९९.०१	७,४६७,६६४.६६	१०,५४४,१९९.०१	७,४६७,६६४.६६	१०,५४४,१९९.०१	७,४६७,६६४.६६	-	-	१०,५४४,१९९.०१	७,४६७,६६४.६६

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची-१२

व्यवस्था फिर्ता			
क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	लगानीमा नोक्सानको लागि व्यवस्था फिर्ता	५,१२६,५३१	७,६८४,१५६
२	कर्जामा नोक्सानको लागि व्यवस्था फिर्ता	३,६६३,४४९	३,६६३,४४९
३	शंकास्पद आसामी व्यवस्था फिर्ता	-	-
४	अन्य व्यवस्था फिर्ता	-	-
जम्मा		८,७९०,९८०	११,३४७,६०५

अनुसूची-१३

अपलेखन खर्चहरू

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	प्रारम्भिक खर्चहरू	-	-
२	पूर्व संचालन खर्चहरू	-	-
३	पर सारिएका खर्चहरू	-	-
४	अपलेखन गरिएको लगानी	-	-
५	अपलेखन गरिएको कर्जा	८,५३७	२०४,०६१.४३
६	अपलेखन गरिएको आसामी	-	-
७	अन्य अपलेखन खर्चहरू	-	-
जम्मा		८,५३७	२०४,०६१

अनुसूची-१३ क

शेयर सम्बन्धी खर्च

	विवरण	यस बर्ष	गत बर्ष
१	शेयर निष्कासन खर्च	९६,२३५	२०५,२१८
२	शेयर रजिष्ट्रेसन खर्च	४१५,८१८	-
३	शेयर सूचिकरण खर्च	५१९,४८२	४१२,४६४
४	लाभांश वितरण खर्च	-	-
५	शेयर सम्बन्धी अन्य खर्च	२२५,०००	३३५,०००
जम्मा		१,२५६,५३५	९५२,६८२

अनुसूची-१४

अन्य खर्चहरू

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	दण्ड जरिवाना	-	-
२	विलम्ब शुल्क जरिवाना	-	-
३	अन्य	-	-
जम्मा		-	-

अनुसूची-१५

नोक्सानीको लागि व्यवस्था

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	लगानीमा नोक्सानको लागि व्यवस्था	९,३४२,३३७	५,१२६,५३१
२	कर्जामा नोक्सानको लागि व्यवस्था	३,४३९,९४५	३,६६३,४४९
३	शंकास्पद आसामी व्यवस्था	-	-
४	अन्य व्यवस्था	-	-
जम्मा		१२,७८२,२८२	८,७९०,९८०

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची-१६			
(क) शेयर पूँजी			
क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	अधिकृत पूँजी		
	क) रु १०० दरको ३००००००० थान साधारण शेयर	३,०००,०००,०००	३,०००,०००,०००
	ख) रु..... दरको थान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु..... दरको थान परिवर्तनीय अग्राधिकार शेयर	-	-
२.	जागी पूँजी		
	क) रु १०० दरको २२६२८९४५ थान साधारण शेयर	२,२६२,८९४,५००	२,१५५,१३७,६००
	ख) रु... दरको थान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु..... दरको थान परिवर्तनीय अग्राधिकार शेयर	-	-
३.	चुक्ता पूँजी		
	क) रु १०० दरको २२६२८९४५ थान साधारण शेयर	२,२६२,८९४,५००	२,१५५,१३७,६००
	न्यून : भुक्तानी प्राप्त हुन बाँकी (हकप्रद शेयर बापत)	-	-
	ख) रु..... दरको थान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु..... दरको थान परिवर्तनीय अग्राधिकार शेयर	-	-
जम्मा		२,२६२,८९४,५००	२,१५५,१३७,६००

ख) शेयर स्वामित्वको संरचना					
शेयरधनी		यस वर्ष		गत वर्ष	
		साधारण शेयर संख्या	स्वामित्वको %	साधारण शेयर संख्या	स्वामित्वको %
सं स्था प क	नेपाली संगठित संस्थाहरू	७,४१७,७६८	३२.७८	८,३००,७०८	३८.५२
	नेपाली नागरिक	६,१५९,५९९	२७.२२	६,७८५,२५५	३१.४८
	विदेशी	-	-	-	-
	जम्मा	१३,५७७,३६७	६०	१५,०८५,९६३	७०
सर्वसाधारण		९,०५१,५७८	४०	६,४६५,४१३	३०
अन्य (विवरण खुलाउने)		-	-	-	-
कूल		२२,६२८,९४५	१००	२१,५५१,३७६	१००

एक प्रतिशत वा बढि शेयर स्वामित्व भएका शेयरधनीहरूको विवरण					
क्र.सं.	विवरण	यस वर्ष		गत वर्ष	
		स्वामित्वको %	रकम	स्वामित्वको %	रकम
१	श्री महेश कुमार अग्रवाल	०.५३%	१२,०९९,०००	१.१४%	२४,८४१,९००
२	युनिटिक इन्भेस्टमेन्ट प्रा. लि.	९.३१%	२१०,६०४,५००	१०.०६%	२२०,००४,३००
३	श्री विरेन्द्र कुमार संघई	२.२१%	४९,९८६,६००	२.१९%	४७,८९२,०००
४	पुडोन्सियल क्यापिटल म्यानेजमेन्ट कं. प्रा. लि.	०.३२%	७,१४६,८००	७.९५%	१७४,०१२,४००
५	श्री निकुन्ज अग्रवाल	७.०५%	१५९,५५५,८००	५.४८%	११९,७६७,५००
६	त्रिलोक चन्द अग्रवाल	७.३४%	१६६,०६३,३००	५.३५%	११७,०४७,५००
७	श्री अनुज अग्रवाल	४.४२%	९९,९६१,०००	०.४४%	९,५२०,१००
८	श्री अशोक कुमार अग्रवाल	३.५६%	८०,५९१,९००	३.५३%	७७,२३०,४००
९	युनाइटेड डिस्टिब्युटर्स नेपाल प्रा. लि.	०.०५%	१,०९३,२००	१.००%	२१,८६४,७००
१०	श्री अर्पित अग्रवाल	९.२३%	२०८,९२७,४००	५.९०%	१२९,०७३,७००
११	श्री गणेश प्रोपर्टिज एण्ड इन्भेस्टमेन्ट प्रा. लि.	७.९०%	१७८,७६७,९००	७.७८%	१७०,२५५,०००
१२	उशा इन्भेस्टमेन्ट	६.००%	१३५,६९९,१००	६.५८%	१४३,९२६,९००
१३	एन.आई.सी. एशिया बैंक लि.	०.१२%	२,७५५,७००	१.१३%	२४,८१९,४००
१४	मि जे इन्भेस्टमेन्ट प्रा. लि.	४.६४%	१०४,९०९,३००	०.००%	-
	जम्मा	६२.६७%	१,४१८,१६५,५००	५९.४%	१,२८०,२५५,८००

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची-१७

जगेडा तथा कोष

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	स्थगन कर जगेडा	२३३,१६१,१०७	२५२,३५९,१०४
२	पूँजीगत जगेडा	-	-
३	विशेष जगेडा	-	-
४	अन्य जगेडा (विवरण खुलाउने)	-	-
५	शेयर प्रिमियम	३७,२०१,८५५	३७,२०१,८५५
६	प्रस्तावित बोनस शेयर	२८७,३८७,६००	२८७,३८७,६००
७	पूँजीकृत हुन बाँकी बोनस शेयर	-	१०७,७५६,९००
८	नाफा नोक्सान हिसाबबाट सारेको नाफा	२७७,८३६,५४१	३,५२१,९८०
जम्मा		८३५,५८७,१०३	६८८,२२७,४४१

अनुसूची-१८

महा-विपत्ति जगेडा

वर्षको शुरुमा महा-विपत्ति जगेडा		नाफा नोक्सान हिसाबबाट सारेको		वर्षको अन्त्यमा महा-विपत्ति जगेडा	
यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
११९,३२७,६१०	८५,७६४,६०६	२८,३४६,२८५	३३,५६३,००४	१४७,६७३,८९५	११९,३२७,६१०
-	-	-	-	-	-
-	-	-	-	-	-
जम्मा				१४७,६७३,८९५	११९,३२७,६१०

अनुसूची -१९

तिर्न बाकी दीर्घकालिन ऋण तथा सापटी

क्र सं	विवरण	यस वर्ष	गत वर्ष
१	डिबेन्चर / वण्ड	-	-
२	बैंक	-	-
३	वित्तीय संस्था	-	-
४	अन्य (विवरण खुलाउने)	-	-
जम्मा		-	-

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अपाको रूपमा रहने अनुसूचीहरू

**अनुसूची-२०
रिजर्व समिति**

क्र.सं.	विवरण	परवर्ष मोल				हास कही				बुद्ध मोल		
		शुरु मौज्जात	वस बर्ष बाँकेको	समाप्तोवन	वस बर्ष बढेको	अम्मा	वस बर्ष	विक्री	समाप्तोवन	अम्मा	वस बर्षसम्मको	गत बर्षसम्मको
१	फि होल्ड अभिन	-	-	-	-	-	-	-	-	-	-	-
२	भवन	-	-	-	-	-	-	-	-	-	-	-
३	फोनिक्टर तथा फिक्स्चर्स	१६,७४३,४७०	१,७६६,४७३	१९८,३६४	१,३१०,१३४	१८,३४१,७४४	६,७८६,३६४	१९८,३६४	१,३१०,१३४	१०,०२४,२०६	१०,०२४,२०६	
४	कार्यालय सामान	८,८४०,२६१	१,२६०,४०४	२,१४४,६८६	१,१३३,०८०	७,९४४,६८०	४,३६७,१७०	२,१४४,६८६	१,१३३,०८०	३,४८०,४१४	३,४८०,४१४	
५	कम्प्युटर तथा सूचना प्रविधी उपकरण	१६,२११,९९९	३,६८७,१०५	३,४२१,१०५	६,९०८,९९९	१६,७७८,९९९	६,९०८,९९९	३,४२१,१०५	३,४२१,१०५	६,००७,३९४	६,००७,३९४	
६	अक्युय समिति (विवरण कुलाउने)	२,८१६,३३३	६८०,२६०	१,०४७,३९८	६८०,२६०	२,४३६,१९४	१,४४४,९२६	१,०४७,३९८	१,४४४,९२६	१,०४७,३९४	१,०४७,३९४	
७	सवारी साधन	६०,४४१,३९९	३,४७४,६००	-	१८,०२६,३००	४४,९६६,६९९	४,९६६,६९९	३,४७४,६००	४,९६६,६९९	३०,६३३,१९०	४४,९६६,६९९	
८	विज होल्ड समिति	१२,६६३,६४४	२,६४७,३८८	१,१८८,९१८	-	१४,४९९,०४४	४,९६६,६९९	१,१८८,९१८	२,६४७,३८८	६,३२१,९७३	७,९६९,६८७	
९	अन्य (जेनेरेटर)	१८,००३	-	११६,००८	-	११६,००८	-	-	-	५,२१०,०४२	५,२१०,०४२	
	अम्मा	११८,२०३,४१०	१४,०४८,३४४	८,१३६,४०४	१८,०२६,३००	१०६,०९७,०४१	४३,७८३,२८१	४३,७८३,२८१	४३,७८३,२८१	५२,४४६,४०४	७४,४२१,२२९	
१०	निर्माणधिन पूजीगत खर्च	-	-	-	-	-	-	-	-	-	-	
	कुल	११८,२०३,४१०	१४,०४८,३४४	८,१३६,४०४	१८,०२६,३००	१०६,०९७,०४१	४३,७८३,२८१	४३,७८३,२८१	४३,७८३,२८१	५२,४४६,४०४	७४,४२१,२२९	
	गत बर्ष	१०४,००४,७६६	१९,३७८,०४२	(४,२२९,२१७)	६४०,०००	११८,२०३,४१०	३७,१४६,९३१	-	४३,७८३,२८१	७४,४२१,२२९	६७,६६७,८३७	

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

**अनुसूची-२१
लगानी**

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
(क)	दीर्घकालिन लगानी :		
१.	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटी	-	-
२.	वाणिज्य बैंकको मुद्दती निक्षेप	४,९०८,१००,०००	३,२५७,०००,०००
३.	विकास बैंकको मुद्दती निक्षेप	७२७,५००,०००	५७१,५००,०००
४.	नागरिक लगानी योजना	-	-
५.	वित्तीय संस्थाको मुद्दती निक्षेप	१९१,९००,०००	२६८,०००,०००
६.	आवास वित्त कम्पनीको साधारण शेयर (अनुसूची २१.१ बमोजिम)	-	-
७.	अन्य कम्पनीको साधारण शेयर (अनुसूची २१.१ बमोजिम)	४७७,९२६,०२८	३९२,९६९,४००
८.	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर / डिबेन्चर	२,०७३,७३७,०००	१,६३१,३५८,०००
९.	अन्य विभिन्न बैंकहरूको बण्डहरू	-	-
	जम्मा	८,३७९,१६३,०२८	६,०४०,८२७,४००
(ख)	अल्पकालिन लगानी :		
१.	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटी	-	१५,०००,०००
२.	वाणिज्य बैंकको मुद्दती निक्षेप	२,०३३,२००,०००	२,०७५,२००,०००
३.	विकास बैंकको मुद्दती निक्षेप	६२५,०००,०००	५२९,०००,०००
४.	नागरिक लगानी योजना	-	-
५.	वित्तीय संस्थाको मुद्दती निक्षेप	२६,१००,०००	१३५,०००,०००
६.	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर / डिबेन्चर	-	२१,६२९,०००
७.	वाणिज्य बैंकको ब्याज प्राप्त हुने अन्य निक्षेप	५९१,३३५,७९८	४४६,०३०,६५०
८.	विकास बैंकको ब्याज प्राप्त हुने अन्य निक्षेप	७९,५३४,०८७	५५,३५६,९०२
९.	वित्तीय संस्थाको ब्याज प्राप्त हुने अन्य निक्षेप	१,३६८,०२६	४,०९६,५८५
१०.	अन्य ब्याज प्राप्त हुने लगानी	-	-
	जम्मा	३,३५६,५३७,९१२	३,२७३,३०५,१३७
	कुल	११,७३५,७००,९३९	९,३१४,१३२,५३७

अनुसूची २१.१ शेयरमा लगानी

क्र.सं.	कम्पनी	खुब रकम	विक्रित मूल्य	परल मूल्य	बजार मूल्य
१	कुमारी बैंक लिमिटेड संस्थापक शेयर २०१,२४८ किता	१०,१२३,०८४	२०,१२४,८००	१०,१२३,०८४	२३,३४४,७६८
२	नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर ८,३६४ किता	२,१५६,८४०	८३६,४००	२,१५६,८४०	३,३७०,६९२
३	नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर १०७,९८८ किता	१७,६७३,५१७	१०,७९८,८००	१७,६७३,५१७	३१,५३२,४९६
४	नेपाल पुनर्जीवा कम्पनी लिमिटेडको संस्थापक शेयर ७८,९५१ किता	७,८९५,१००	७,८९५,१००	७,८९५,१००	७,८९५,१००
५	नागरिक लगानी कोष संस्थापक शेयर २१,९५३ किता	२७,८७९,२५५	२,१९५,३००	२७,८७९,२५५	२७,८७९,२५५
६	नेपाल क्रेडिट एण्ड कर्मासियल बैंक लिमिटेड संस्थापक शेयर ५०,००० किता	७,१२२,३९०	५,०००,०००	७,१२२,३९०	७,१२२,३९०
७	मेरो माइक्रो फाइनेन्स वित्तीय संस्था लिमिटेड संस्थापक शेयर १०,००० किता	४,३८३,७९१	१,०००,०००	४,३८३,७९१	४,४१०,०००
८	स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ५०,००० किता	३५,५५०,०००	५,०००,०००	३५,५५०,०००	४६,५००,०००
९	त्रिभुवन हाइड्रोपावर कम्पनी लिमिटेड ५,००० किता	३,८१८,८७१	५,००,०००	३,८१८,८७१	३,४३५,०००
१०	छिमेक लघुवित्त विकास बैंक लिमिटेड ७,००० किता	१२,५१५,९९५	७००,०००	१२,५१५,९९५	१२,५६६,०००
११	नागरिक लगानी कोष ४,०३० किता	१५,०६४,३३६	४०३,०००	१५,०६४,३३६	१४,०६८,७३०
१२	एभरेष्ट बैंक लिमिटेड ३,१५१ किता	२,५५२,६०४	३१५,१००	२,५५२,६०४	२,३२२,४८८
१३	फर्स्ट माइक्रो फाइनेन्स डेभलपमेन्ट बैंक लिमिटेड १०,००० किता	८,७५७,५२५	१,०००,०००	८,७५७,५२५	८,२३०,०००
१४	हिमालयन डिस्ट्रिब्युटर्स लिमिटेड २,७०३ किता	१४,९५२,२२२	२७०,३००	१४,९५२,२२२	१४,८९९,९९९
१५	आई सि एफ सि फाइनेन्स लिमिटेड १ किता	-	१००	-	६४०
१६	जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड ३०० किता	११६,८३६	३०,०००	११६,८३६	१३४,७००
१७	जनउत्थान समुदायिक लघुवित्त विकास बैंक लि. ३७९ किता	१,३८७,६६०	३७,९००	१,३८७,६६०	१,२८१,३९९
१८	कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड ५,९०० किता	८,२८९,३५०	५९०,०००	८,२८९,३५०	८,४४२,९००
१९	महालक्ष्मी विकास बैंक लिमिटेड ८८० किता	२३०,८३४	८८,०००	२३०,८३४	३९९,६००
२०	नविल बैंक लिमिटेड १०,१२५ किता	१३,२१३,०४७	१,०१२,५००	१३,२१३,०४७	१३,७५९,८७५
२१	नेपाल बैंक लि ११,१३३ किता	४,९५२,२३२	१,११३,३००	४,९५२,२३२	४,९३९,९१९
२२	नेपाल क्रेडिट एण्ड कर्मासियल बैंक लिमिटेड ५,००० किता	१,९०१,७६४	५,००,०००	१,९०१,७६४	२,८३५,०००
२३	नेपाल इन्भेष्टमेन्ट बैंक लि २१,१३७ किता	१०,६१३,१७२	२,११३,७००	१०,६१३,१७२	९,७२३,०२०
२४	नेपाल पुनर्जीवा कम्पनी लिमिटेड २५,५७२ किता	४४,८०३,१६०	२,५५७,२००	४४,८०३,१६०	४०,७६९,७६८
२५	एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड १० किता	११,४०८	१,०००	११,४०८	१५,४५०
२६	एनएमबी बैंक लिमिटेड ३ किता	१,०८३	३००	१,०८३	१,३२०
२७	नेरुडे लघुवित्त विकास बैंक लिमिटेड १,५८४ किता	१,९९८,९८४	१५८,४००	१,९९८,९८४	२,५३४,४००
२८	प्राइम कर्मासियल बैंक लिमिटेड ५१,२३० किता	२३,३२५,०८३	५,१२३,०००	२३,३२५,०८३	२४,५३९,१७०
२९	नेपाल एसबीआई बैंक लिमिटेड ३,१८० किता	१,३३०,६४८	३१८,०००	१,३३०,६४८	१,३००,६२०
३०	सिद्धार्थ इन्स्योरेन्स लिमिटेड २० किता	४,०८७	२,०००	४,०८७	२१,१६०
३१	स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड ५,००० किता	३,१३५,३८९	५,००,०००	३,१३५,३८९	२,९५०,०००
३२	साव्ट ट्रेडिङ कर्पोरेशन ७०० किता	७,४७७,४६८	७०,०००	७,४७७,४६८	६,८९४,३००
३३	माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड १२,१२८ किता	९,४२६,७९४	१,२१३,८००	९,४२६,७९४	८,४४५,१५२
३४	इन्स्योरेन्स इन्स्टिच्युट नेपाल संस्थापक शेयर ११,९५० किता	१,१९५,०००	१,१९५,०००	१,१९५,०००	१,१९५,०००
३५	नेपाल इनफास्ट्रक्चर बैंक लि. संस्थापक शेयर ८,००,००० किता	८०,०००,०००	८०,०००,०००	८०,०००,०००	८०,०००,०००
३६	कुमारी इन्भेस्टि फन्ड २४,०६६,७०० इकाई	२४,०६६,७००	२४,०६६,७००	२४,०६६,७००	२४,०७०,०३५
३७	प्रभु चयन फन्ड ३,००,००० इकाई	३,०००,०००	३,०००,०००	३,०००,०००	३,०४२,०००
३८	एन आई सि एशिया सेलेक्ट ३० ३,००,००० इकाई	३,०००,०००	३,०००,०००	३,०००,०००	३,०००,०००
	जम्मा	४७७,९२६,०२८	२४६,७२९,७००	४७७,९२६,००५	५११,७५०,२३३

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची-२२

नगद तथा बैंक मौज्जात

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	नगद तथा चेक मौज्जात	६,०६८,६७७	१३७,२७२,१९६
		-	-
	जम्मा	६,०६८,६७७	१३७,२७२,१९६
२	बैंक मौज्जात		
	वाणिज्य बैंकहरूको मौज्जात	४३,९६९,२३४	३४,०३०,८१२
	विकास बैंकहरूको मौज्जात	-	-
	वित्तीय संस्थाहरूको मौज्जात	-	-
	अन्य (हुलाक टिकट)	१६,९५०	१७,०२०
	जम्मा	४३,९८६,१८४	३४,०४७,८३२
	कूल	५०,०५४,८६१	१७१,३२०,०२८

अनुसूची-२३

अन्य कर्जा

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
क	दिर्घकालिन कर्जा	-	-
१	अभिकर्तालाई कर्जा	१३४,८३९,६१०	६७,१४३,४२८
२	कर्मचारीलाई कर्जा	१११,६०३,५०५	९५,६३६,४१०
३	अन्य (विवरण खुलाउने)	-	-
	जम्मा	२४६,४४३,११६	१६२,७७९,८३७
ख	अल्पकालिन कर्जा	-	-
१	अभिकर्तालाई कर्जा	-	-
२	कर्मचारीलाई कर्जा	-	-
३	अन्य (विवरण खुलाउने)	-	-
	जम्मा	-	-
	जम्मा	२४६,४४३,११६	१६२,७७९,८३७

अनुसूची-२४

अन्य सम्पत्ति

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	लगानीबाट प्राप्त हुन बाँकी आय	८३,११८,१२४	८७,९६८,४९६
२	बीमालेखको धितोमा कर्जाबाट प्राप्त हुन बाँकी ब्याज	-	-
३	अन्य (बीमालेखको धितोमा बाहेक) कर्जाबाट प्राप्त हुन बाँकी ब्याज	-	-
४	अन्य बीमकबाट प्राप्त हुन बाँकी	४५,३४६,२५४	१,०५०,९६५
५	पुनर्बीमकबाट प्राप्त हुन बाँकी	४०,८३२,५०३	५,४०६,७७१
६	विविध आसामी	५४६,०९८	४५६,५६६
७	अग्रिम कर	५२९,६६४,७०८	३७०,३०२,९११
८	उपदान कोष	१८,१२७,२७३	१२,७०२,३९६
९	कर्मचारी पेशकी	१६,९४३,७७७	१९,०६७,९४०
१०	अन्य पेशकी	११,४०१,७२८	१५३,८५२,१११
११	धरौटी	२३१,९१२,९२६	६०१,४८४
१२	असुल हुन बाँकी बीमाशुल्क	-	-
१३	न्यून : असुल हुन बाँकी बीमाशुल्क मुलतवी (suspense)	-	-
१४	अन्य: मौज्जात (अफीस सामान)	३,७२६,७९६	३,७२६,७९६
१५	अन्य: स्थगन कर सम्पत्ति	२३३,१६१,१०७	२५२,३५९,१०४
	जम्मा	१,२१४,७८१,२९५	९०७,४९५,५४०

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरु

अनुसूची-२५

चालु दायित्व

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	अभिकर्तालाई दिन बाँकी	९७,२७४,८६४	१९३,९६७,८८८
२	अन्य बीमकलाई दिन बाँकी	-	-
३	पुनर्बीमकलाई दिन बाँकी	६,३४२	२५,०२६,११७
४	अल्पकालिन कर्जा	-	-
५	बीमाशुल्क धरोटी	४५,४६५,७७०	३५,३११,४११
६	पूर्ण विवरण नखुलेको बीमाशुल्क	२२,९६८,४२९	१८,७८३,१६१
७	विविध साहू	७५,१७१,४८१	२७,१८३,०९३
८	सहायक/होल्डिङ कम्पनीलाई दिन बाँकी	-	-
९	श्रोतमा कट्टा गरिएको कर तिर्न बाँकी	४२,७७९,०११	४६,४८०,३१७
१०	मुल्य अभिवृद्धिकर तिर्न बाँकी	-	-
११	सेवा शुल्क तिर्न बाँकी	४२,३३८,७५६	२९,१८६,९३१
१२	कर्मचारीलाई दिन बाँकी	४,८३६,१६९	९,९१२,०९३
१३	संचालकलाई दिन बाँकी	-	-
१४	अन्य:	-	-
	(क) कर्मचारी कल्याण कोष	१२,७३२	११२,७३२
	(ख) कल ईन एडभान्स (हकप्रद शेयर बापत)	-	-
	जम्मा	३३०,८५३,५५३	३८५,९६३,७४३

अनुसूची-२६

असमाप्त जोखिम व्यवस्था

क्र.सं.	विवरण	यस बर्ष	गत बर्ष
१	वैदेशिक रोजगार म्यादी जीवन बीमा	२०७,५७७,८१३	३२७,४९७,६३९
२	म्यादी जीवन बीमा	५५,५९०,३४३	३०,४५८,४२७
	जम्मा	२६३,१६८,१५६	३५७,९५६,०६६

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

**अनुसूची-२६ क
अन्य व्यवस्था**

क्र.सं.	विवरण	वर्षको सुरुमा व्यवस्था		वास्तु आ.व.मा थप गरिएको व्यवस्था		वास्तु आ.व.मा अपलेखन / मुक्तानी गरिएको व्यवस्था		वास्तु आ.व.मा फिर्ता गरिएको व्यवस्था		वर्षको अन्त्यमा कायम रहेको व्यवस्था	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	लामांश आवकर को लागि व्यवस्था	१३४,२२५,३७४	११९,०९९,७११	१५,१२५,६६३	११९,०९९,७११	-	-	-	-	१५,१२५,६६३	१३४,२२५,३७४
२	आवकर व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
३	सगानीमा नोक्सानीको लागि व्यवस्था	५,१२६,५३१	७,६८४,१५६	५,१२६,५३१	५,१२६,५३१	७,६८४,१५६	-	-	-	५,१२६,५३१	५,१२६,५३१
४	कजामा नोक्सानीको लागि व्यवस्था	३,७०१,०२५	३,७०१,०२५	३,६६३,४४९	३,७०१,०२५	३,६६३,४४९	-	-	-	३,६६३,४४९	३,७०१,०२५
५	शंकास्पद आसामीको लागि व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
६	अन्य नोक्सानीको लागि व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
७	कर्मचारी सम्बन्धी व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
	का) पेन्सन तथा उपदान व्यवस्था	२८,६२७,३८१	१७,५७७,२५७	१०,७४०,१२४	१०,७४०,१२४	२,२६६,८८२	-	-	-	२६,४८७,३८१	२८,६२७,३८१
	खा) विदा बापत व्यवस्था	६०,६१०,२६६	४९,०७१,९०९	११,५३८,३५७	११,५३८,३५७	-	-	-	-	६६,१४९,४२०	६०,६१०,२६६
	ग) आवास तथा अन्य सुविधा व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
	घा) कर्मचारी बोनस व्यवस्था	५८,८११,७५७	२३,५२७,६८९	३५,२८४,०६८	३५,२८४,०६८	-	-	-	-	६७,६९५,८२५	५८,८११,७५७
	डा) अन्य	-	-	-	-	-	-	-	-	-	-
	अन्य व्यवस्था विवरण खुलाउने	-	-	-	-	-	-	-	-	-	-
८	खर्च बापत व्यवस्था	५,०३१,०८६	-	५,०३१,०८६	५,०३१,०८६	-	-	-	-	५,०३१,०८६	५,०३१,०८६
	बम्मा	२९६,२०३,४२१	२२१,०४१,७४८	६०,८१५,६४३	६०,८१५,६४३	१५,८१९,७७९	११,३४७,६०५	-	-	१९८,२००,३०८	२९६,२०३,४२२

अनुसूची-२७		
अपलेखन/समायोजन हुँदा बाँकी विविध खर्चहरू		
क्र.सं.	विवरण	गत वर्ष
१	अपलेखन गर्न बाँकी प्रारम्भिक खर्च	-
२	अपलेखन गर्न बाँकी पूर्व संचालन खर्च	-
३	अपलेखन गर्न बाँकी लगानी प्रिमियम	-
४	अपलेखन गर्न बाँकी स्थगित गरिएका खर्च	-
५	अन्य विवरण खुलाउने	-
	बम्मा	-

सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

**अनुसूची ३०
प्रमुख सूचकाङ्कहरू**

क्र.सं.	विवरण	सूचकाङ्क	मा.ब.				
			२०७७/७८	२०७६/७७	२०७५/७६	२०७४/७५	२०७३/७४
१	नेट वर्थ	रु.	३,०१२,९९४,३९१	२,७१०,३३३,५४५	१,४७६,९७२,११९	१,३०५,७४०,५२४	९,१५२,४६३,०११
२	शेयर संख्या	संख्या	२२,६२८,९४५	२१,५५१,३७६	१२,६७७,२८०	११,३१९,०००	६,५६२,५००
३	प्रति शेयर किताबी मूल्य	रु.	१३३.१५	१२५.७६	११६.५१	११५.३६	१३९.४७
४	खुद नाफा	रु.	२८३,४६२,८४८	३३५,६३०,०४४	२८९,६६०,२८१	१८६,५४१,९५८	१३६,२५२,५४०
५	प्रति शेयर आय (EPS)	रु.	१२.५३	१५.५७	२२.८५	१६.४८	२०.७६
६	प्रति शेयर लाभांश (DPS)	रु.	-	१३.३७	१०.५३	१२.६३	१८.००
७	प्रति शेयर बजार मूल्य (MPPS)	रु.	९२२	४४८	४५६	६००	१०७०.००
८	मूल्य आमदानी अनुपात (PE Ratio)	अनुपात	७३.६०	२८.७७	१९.९६	३६.४१	५१.५४
९	प्रथम वर्षको बीमाशुल्क	रु.	१,९७२,७४८,८९८	१,३८२,५९३,३८५	१,१०५,६६३,४४१	५३९,८९५,७५८	३२७,७८८,९००
१०	कुल बीमाशुल्क	रु.	४,२३३,५८१,८७९	२,९१८,६९३,१०४	२,५४५,५५१,६७८	१,७४९,४५७,२८८	१,३३८,२३१,९६०
११	खुद बीमाशुल्क / कुल बीमाशुल्क	प्रतिशत	९७.९४	९७.५८	९७.६६	९५.४१	९३.८३
१२	खुद नाफा / कुल बीमाशुल्क	प्रतिशत	६.७०	११.५०	११.३८	१०.६६	१०.१८
१३	कुल बीमाशुल्क / कुल सम्पत्ति	प्रतिशत	२९.७२	२६.२५	३२.२२	३१.०५	३४.१७
१४	लगानी र कर्जाबाट आय / कुल लगानी र कर्जा	प्रतिशत	९.४०	९.१२	८.५९	८.४०	७.५४
१५	कुल लगानी र कर्जा / जीवन बीमाकोष	प्रतिशत	११२	१२६	१२३	१२४	१४४
१६	पुनर्बीमा कमिशन आय / कुल पुनर्बीमाशुल्क	प्रतिशत	-	-	-	-	०
१७	व्यवस्थापन खर्च / कुल बीमाशुल्क	प्रतिशत	१५.८९	१९.११	१९.७१	१८.४०	१७.१९
१८	बीमा अभिकर्ता सम्वन्धि खर्च / कुल बीमाशुल्क	प्रतिशत	१.८७	१.२८	२.०६	१.७१	१.४८
१९	बीमा अभिकर्ता संख्या	संख्या	४६६८०	४१९३२	३६६६०	३३३०४	४०६७
२०	कर्मचारी संख्या	संख्या	२७९	२८९	३०३	२४५	२०६
२१	कार्यालयको संख्या	संख्या	१११	९३	८२	७२	६७
२२	कर्मचारी खर्च / व्यवस्थापन खर्च	प्रतिशत	३९.०१	४१.४६	४२.४०	४५.३०	४८.४९
२३	कर्मचारी खर्च / कर्मचारी संख्या	रु.	९४०,५९०	८००,२९२	७०२,०२८	५९५,२९७	५४१,३९४
२४	भुक्तानी हुन बाँकी दावी रकम / भुक्तानी भएको दावी रकम	प्रतिशत	०.२०	०.५४	१२.००	८.१७	०.४४
२५	कुल कायम रहेको बीमालेखको संख्या	संख्यामा	३५५,११४	३१६,३१६	३६८,६२९	३२४,२४०	३२७,४५२
२६	यस वर्ष नवीकरण भएको बीमालेखको संख्या / गत वर्ष कायम रहेको बीमालेखको संख्या	प्रतिशत	८०.३९	९५.७९	८२.९४	८१.७४	७०.१९
२७	दावी परेको बीमालेखको संख्या / कुल कायम रहेको बीमालेखको संख्या	प्रतिशत	०.७६	१.३४	०.३३	०.३७	०.२६
२८	सोल्भेन्सी मार्जिन	प्रतिशत	२.५९	२.८१	१.९९	१.२४	२.१७
२९	घोषित बोनस दर	रु. प्रतिहजार	रु. ४० देखि रु. ९०	रु. ३८ देखि रु. ७३	रु. ३८ देखि रु. ७३	रु. ३८ देखि रु. ७३	रु. ३८ देखि रु. ७३
३०	अन्तरिम बोनस दर	रु. प्रतिहजार	रु. ४० देखि रु. ९०	रु. ३८ देखि रु. ७३	रु. ३८ देखि रु. ७३	रु. ३८ देखि रु. ७३	रु. ३८ देखि रु. ७३

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिलेख अंगको रूपमा रहने अनुसूचीहरू

अनुसूची-३१
बीमाको विवरण

क्र.सं.	बीमाको विवरण	कायम रहेको बीमासिद्धको संख्या		कायम रहेको बीमासिद्धको अन्तर्गत बन्ना बीमा		सम याद रिस्क (Sum at Risk)		पुरविकल्पार्ह इस्तेमाल गरिएको सम याद रिस्क (Sum at Risk)		बीमकले धारण गरेको सम याद रिस्क (Sum at Risk)	
		वर्ष बर्ष	याद बर्ष	वर्ष बर्ष	याद बर्ष	वर्ष बर्ष	याद बर्ष	वर्ष बर्ष	याद बर्ष	वर्ष बर्ष	याद बर्ष
१	साविकक जीवन बीमा	११२,२२७	८८,३०९	३७५,४९६,६८९,७०६	२६,६७०,४६३,०००	२६,९२५,३११,८९९	१९,५९५,३६०,०००	१२,४६५,०५४,७७४	७,५७९,९९२,०००	१४,५००,५४७,१२५	१२,०१७,३६८,०००
२	अग्रिम शुभामार्ग साविकक जीवन बीमा	१५,५९४	११,३५८	१२,९५९,७६६,०००	९,४०६,९४७,०००	१३,४७७,६१८,४२५	८,९८८,८२६,०००	९,९९५,६७९,९६७	६,३४८,७४९,०००	३,४८९,९४५,२५८	२,९४०,०७७,०००
३	स्वातन्त्रित साविकक एवं आजीवन जीवन बीमा	११,३९९	१०,५५८	४,०४८,२०२,०००	३,३५८,१३४,०००	३,३६८,१७५,३००	३,४४६,९३३,०००	१,४९७,९२०,३६८	१,४५५,४७५,०००	१,४८८,२९१,९४२	१,९९१,५१८,०००
४	वैयक्तिक रोजगार म्यादी जीवन बीमा	४५,७२२	११०,४८२	४५,७२२,०००,०००	४५,७२२,०००,०००	४५,७२२,०००,०००	४५,७२२,०००,०००	१३,७५६,६००,०००	३३,९४४,७००,०००	३२,००५,४००,०००	७७,३३०,३००,०००
५	म्यादी जीवन बीमा	१६९,६६२	१०६,४४५	२०,६६६,६६५,६६६	१०,४५५,४२९,०००	२०,१२०,०७९,६६०	१०,४५५,४२९,०००	१३,२१७,०३१,७८२	३४,४३९,९००,०००	१८,९०४,१७६,१७८	१०,१५१,९६८,०००
	जम्मा	३४५,९१४	३२७,४५२	१२०,९६६,६६५,६६६	१६०,७०६,१०३,०००	१०९,६६६,६६६,६६६	१५३,००१,७०८,०००	३६,६५३,३२०,०८१	४८,६७९,३०७,०००	७०,७७७,२९३,५०३	१०४,९१०,४०१,०००

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणको अभिन्न अंगको रूपमा रहने अनुसूचीहरू

थप अनुपातहरू

क्र.सं.	अनुपातको विवरण	सूचकाङ्क	२०७७/७८	२०७६/७७	२०७५/७६	२०७४/७५	२०७३/७४
क)	व्यवसायको परिदृश्य						
१.	कुल विमाशुल्कमा वृद्धि	%	४५.०५	१४.६६	४५.५१	३०.७०	२४.१०
क)	सावधिक जीवन बीमा	%	५५.१०	२६.७४	४८.२९	४१.५०	२०.५०
ख)	अग्रिम भक्तानी सावधिक जीवन बीमा	%	५९.९४	१९.०३	६६.३५	५६.३०	९.८०
ग)	रुग्नान्तरित सावधिक एवं आजीवन जीवन बीमा	%	१४.८०	१४.८५	३५.८९	२७.३०	२४.७०
घ)	वैदेशिक रोजगार म्यादी जीवन बीमा	%	(७६.५२)	(३४.८०)	(५.८६)	(७.३०)	४२.१०
ङ)	म्यादी जीवन बीमा	%	८४.०३	१३.६८	२९.३१	२.४५१.४०	८१.६०
२.	प्रथम विमाशुल्कमा वृद्धि	%	४२.६८	(१.१९)	५९.४१	२९.९०	०.६०
क)	सावधिक जीवन बीमा	%	७३.०७	२४.८०	७७.८७	६७.७०	(१६.९०)
ख)	अग्रिम भक्तानी सावधिक जीवन बीमा	%	४१.३८	(१०.३०)	१४१.८९	८३.१०	(३६.६०)
ग)	रुग्नान्तरित सावधिक एवं आजीवन जीवन बीमा	%	(२१.१०)	(४८.९२)	५५.५९	१६.७०	(१७.१०)
घ)	वैदेशिक रोजगार म्यादी जीवन बीमा	%	(७६.५२)	(३४.८०)	(५.८६)	(७.३०)	४२.१०
ङ)	म्यादी जीवन बीमा	%	७५.७१	१०.४६	२९.३१	३.५६४.५०	२६.४०
३.	लगानीमा वृद्धि	%	२६.००	४४.३६	३८.३९	४३.८०	३९.८०
४.	जीवन विमा कोषमा वृद्धि	%	४१.७०	४०.८८	४८.३५	४४.८०	४६.८०
ख)	पूँजी पर्याप्तता र जोखिम						
५.	पूँजी र खुद जम्मा सम्पत्तिको अनुपात	%	१९.८१	२२.८०	१७.६३	२२.३०	२२.४०
६.	पूँजी र टोकिनकल रिजर्भको अनुपात	%	२६.१४	३३.५५	२६.८४	३१.१०	३१.४०
७.	सन्तोष्य अनुपात	%	२५.८६४	२८.१२४	१९.९९	१२.३७०	२१.७१०
ग)	सम्पत्ति गुणस्तर र कर्जा नियन्त्रण						
८.	सूचिकृत नभएको शेयरमा लगानी र विविध आसामि / खुद जम्मा सम्पत्ति	%	०.६१	०.०७	१.११	१.००	१.३०
९.	शेयरमा भएको लगानी / खुद जम्मा सम्पत्ति	%	३.३०	२.७५	४.८८	५.१०	६.२०
१०.	अभिकर्तालाई दिइएको कर्जा / अभिकर्ताको संख्या	रु.	१७७,१८७	८८,५८०	६५,९५५	५९,९४५	६२,१७२
घ)	पुनर्बीमा र बीमाहीन						
११.	खुद जोखिम धारण अनुपात	%	९७.९४	९७.५८	९७.७०	९५.४०	९३.८०
क)	सावधिक जीवन बीमा	%	९८.४३	९८.७४	९९.००	९८.९०	९८.५०
ख)	अग्रिम भक्तानी सावधिक जीवन बीमा	%	९७.०७	९७.४१	९८.१०	९८.१०	९७.४०
ग)	रुग्नान्तरित सावधिक एवं आजीवन जीवन बीमा	%	९७.९४	९८.१७	९८.६०	९८.४०	९८.००
घ)	वैदेशिक रोजगार म्यादी जीवन बीमा	%	८६.००	८६.००	८९.१०	८०.४०	८०.६०
ङ)	म्यादी जीवन बीमा	%	९८.४०	९९.२२	९९.४०	९९.९०	९०.१०
१२.	खुद टोकिनकल रिजर्भ / गत तीन वर्षको खुद विमाशुल्कको औषत	%	३४६.८९	३३०.८१	२७४.९०	२२९.७०	२११.७०
१३.	असमान्य जोखिम बापतको व्यवस्था / विगत तीन वर्षको म्यादी विमालेखको विमाशुल्कको औषत	%	११४.३०	११६.२१	११९.२०	१२३.५०	११८.००
ङ)	खर्च विवरण						
१४.	खर्च अनुपात	%	२७.३२	३१.०४	३२.८२	३०.७०	२९.२०
१५.	कमिशनको अनुपात	%	११.६६	१२.२६	१३.२२	११.९०	११.३०
१६.	कुल व्यवस्थापन खर्च / कुल विमाशुल्क	%	१५.८९	१९.११	१९.७१	१८.४०	१७.२०
१७.	अभिकर्ता खर्च (अन्य) / कुल व्यवस्थापन खर्च	%	४६.४४	३७.४४	३७.४२	३१.२०	२४.१०
१८.	विमालेख जारी खर्च अनुपात (Direct Business Acquisition)	%	१६.०९	१५.६०	१३.८०	१२.००	८.६०
च)	लगानी र प्रतिफल						
१९.	लगानीमा प्रतिफल	%	१०.४८	१०.७८	९.९८	९.९०	९.००
२०.	विमालेख धितो कर्जामा प्रतिफल	%	१०.५९	९.८२	८.७२	१०.००	९.९०
२१.	पूँजीमा प्रतिफल	%	१०.०५	१४.५८	१३.४१	११.१०	१२.७०



बीमा समिति
BEEMA SAMITI

नेपालको बीमा नियमनकारी निकाय
Insurance Regulatory Authority of Nepal



मिति: २०७९।०६।१३

गैरस्थलगत सुपरीवेक्षण: १७१ (२०७९/०८०) च.नं. १५५७

श्री सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लि,
सानो गौचरन, काठमाडौं।

विषय: आ.व. २०७७/७८ को वित्तीय विवरणको स-शर्त स्वीकृति बारे।

तर्हाको मिति २०७९/०५/२७ (च.नं.३५३।०७९-८०) को पत्र साथ समितिमा पेश भएको आ.व. २०७७/७८ को वित्तीय विवरण सम्बन्धमा लेखिदैछ।

उपरोक्त सम्बन्धमा तर्हाबाट पेश भएको वित्तीय विवरण तथा अन्य कागजातहरू अध्ययन गर्दा बीमा ऐन, २०४९ को दफा १९, २०, २१ र २२ का प्रावधानहरू पालना गरेको देखिएकोले तर्हाको आ.व. २०७७/७८ को वार्षिक वित्तीय विवरणलाई समितिबाट जारी भएको जीवन बीमा व्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशनको निर्देशन नं. ७.५, ७.६ र ७.७ बमोजिम वार्षिक प्रतिवेदनमा समावेश गर्न, साधारण सभामा पेश गर्न तथा प्रकाशित गर्न देहायका निर्देशन, शर्त र आदेश सहित स्वीकृति प्रदान गरिएको व्यहोरा निर्गमानुसार जानकारी गराउदछौं।

१. बीमकको लेखापरीक्षकले औल्याएका सम्पूर्ण कैफियतहरू सुधार गर्न तथा त्यस्ता कैफियतहरू पुनः दोहोरिन नदिन आवश्यक व्यवस्था गर्ने।
२. बीमकले अभिकर्तालाई प्रदान गरेको कर्जा मध्ये निष्कृय भएको कर्जाको लागि रु. २,८८,९६,०९५/- (अक्षरपी दुइ करोड अठ्ठासी लाख छयानब्बे हजार पन्चानब्बे मात्र) को व्यवस्था गरेर मात्र बोनस शेयर तथा लाभांश वितरण गर्ने।
३. बीमकको समर्पण दाबी उच्च रहेको प्रति बीमक सचेत रहने।
४. बीमकले जोखिम व्यवस्थापन समितिलाई प्रभावकारी बनाउन एक महिना भित्र जोखिम व्यवस्थापन विभाग स्थापना गरी समितिबाट जारी भएको जोखिम व्यवस्थापन सम्बन्धी मार्गदर्शन बमोजिम जोखिम व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
५. बीमकले लेखा परीक्षण समितिलाई प्रभावकारी बनाई आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने।
६. बीमकले समितिबाट वित्तीय विवरण स्वीकृत भएको मितिले ६०(साठी) दिन भित्र साधारण सभा गर्ने।


(सुरेश देव श्रेष्ठ)
निर्देशक

तीन महले विवरण

मिति २०७९।०७।२८ गते हुने सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभामा पेश हुने प्रबन्धपत्रको दफा १, २, ६(क), ६(ख) र ६(ग) संज्ञा सम्बन्धित संशोधन प्रस्तावः

दफा	हाल कायम रहेको ब्यवस्था	संशोधित भई कायम हुने ब्यवस्था	संशोधन गर्नु पर्ने कारण
१	कम्पनीको नाम: यस कम्पनीको नाम सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. हुनेछ। यसलाई अग्रेजीमा Surya Life Insurance Company Ltd. भनिने छ।	कम्पनीको नाम : यस कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हुनेछ। यसलाई अग्रेजीमा SuryaJyoti Life Insurance Company Limited भनिने छ।	यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा प्रारम्भिक सम्झौता भई बीमा समितिबाट सोको सैद्धान्तिक सहमति प्राप्त भईसकेको एवं गाभ्ने गाभिने सम्बन्धमा दुवै कम्पनी विच अन्तिम सम्झौता समेत भईसकेकोले।
२	यस कम्पनीको रजिष्टर्ड कार्यालय मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वडा नं. ९ मा र कर्पोरेट कार्यालय काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका मा रहनेछ। आवश्यकता अनुसार प्रचलित कानूनको अधिनमा रही सम्बन्धित निकायबाट स्विकृति लिई नेपाल अधिराज्य भित्र कर्पोरेट र शाखा कार्यालयहरु स्थापना गर्न वा बन्द गर्न सक्नेछ।	यस कम्पनीको रजिष्टर्ड कार्यालय मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ७ मा र कर्पोरेट कार्यालय काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वर, काठमाण्डौमा रहनेछ। आवश्यकता अनुसार प्रचलित कानूनको अधिनमा रही सम्बन्धित निकायबाट स्विकृति लिई नेपाल अधिराज्य भित्र कर्पोरेट र शाखा कार्यालयहरु स्थापना गर्न वा बन्द गर्न सक्नेछ।	विराटनगर उपमहानगरपालिका हाल महानगरपालिकामा स्तरोन्ती भएको एवं साविक वडा नं. ९ हाल वडा नं. ७ कायम भएकोले। यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा भएको अन्तिम सम्झौतामा उल्लेख भए बमोजिमको कार्यालयको ठेगाना कायम गर्ने सहमति भएकोले।
६(क)	कम्पनीको अधिकृत पूँजी रु.३,००,००,००,०००।- (तीन अरब) हुनेछ। सो पूँजीलाई प्रति शेयर रु.१००।०० दरका ३,००,००,०००।- (तीन करोड) थान साधारण शेयरमा विभाजन गरिएको छ।	कम्पनीको अधिकृत पूँजी रु.६,००,००,००,०००।- (छ अरब) हुनेछ। सो पूँजीलाई प्रति शेयर रु.१००।- दरका ६,००,००,००० (छ करोड) थान साधारण शेयरमा विभाजन गरिएको छ।	हाल सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. को अधिकृत पूँजी रु.३ (तीन) अरब तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को अधिकृत पूँजी रु.३ (तीन) अरब रहेको र मर्जर पश्चात् दुवै कम्पनीको गरी कुल अधिकृत पूँजी रु.६ अरब कायम हुने भएकोले।
६(ख)	कम्पनीले तत्काल जारी गर्ने शेयर पूँजी रु.२,५५,०२,८२,१००।- (दुई अरब पचपन्न करोड दुई लाख बयासी हजार एक सय मात्र) हुनेछ। सो चुक्ता पूँजीलाई प्रति शेयर रु.१००।- का दरका २,५५,०२,८२१ (दुई करोड पचपन्न लाख दुई हजार आठ सय एककाईस) थान साधारण शेयरमा विभाजन गरिएको छ।	कम्पनीले तत्काल जारी गर्ने शेयर पूँजी रु.४,५४,५५,७२,१००।- (चार अरब चवन्न करोड पचपन्न लाख बहत्तर हजार एक सय) हुनेछ। सो चुक्ता पूँजीलाई प्रति शेयर रु.१००।- का दरका ४,५४,५५,७२१ (चार करोड चवन्न लाख पचपन्न हजार सात सय एककाईस) थान साधारण शेयरमा विभाजन गरिएको छ।	सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. को चुक्ता पूँजी रु.२,५५,०२,८२,१००।- र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि.को चुक्ता पूँजी रु.२,४२,००,००,०००।- रहेकोमा शेयर आदान प्रदान अनुपात १०० : ८२.४५ ले समायोजन गर्दा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी रु.१,९९,५२,९०,०००।- हुने भई कुल चुक्ता पूँजी रु.४,५४,५५,७२,१००।- कायम हुने भएकोले।
६(ग)	कम्पनीका संस्थापकहरुले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी रु.१,३०,०६,४३,९००।- (एक अरब तिस करोड छ लाख त्रिचालिस हजार नौसय मात्र) तथा सर्वसाधारणबाट रु.१,२४,९६,३८,२००।- (एक अरब चौविस करोड छयानब्बे लाख अडतिस हजार दुई सय मात्र) हुनेछ।	कम्पनीका संस्थापकहरुले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी रु.२,३९,८२,४९,७७१।- (दुई अरब एकतिस करोड बयासी लाख एकचालिस हजार सात सय एकहत्तर) तथा सर्वसाधारणबाट रु.२,२२,७३,३०,३२९।- (दुई अरब बाईस करोड त्रिहत्तर लाख तीस हजार तीन सय उनन्तिस) गरी जम्मा रु.४,५४,५५,७२,१००।- (चार अरब चवन्न करोड पचपन्न लाख बहत्तर हजार एक सय) हुनेछ।	सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. विचको मर्जर पश्चात् चुक्ता पूँजी बृद्धि हुने भएकोले संशोधन आवश्यक भएको (संस्थापक समूहको ५१ प्रतिशत तथा सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर सरचना बमोजिम)।

मिति २०७९।०७।२८ गते हुने सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभामा पेश हुने नियमावलीको नियम १ र नियम २ संज्ञा सम्बन्धित संशोधन प्रस्तावः

नियम	हाल कायम रहेको ब्यवस्था	संशोधित भई कायम हुने ब्यवस्था	संशोधन गर्नु पर्ने कारण
१	कम्पनीको नाम: यस कम्पनीको नाम सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. हुनेछ। यसलाई अग्रेजीमा Surya Life Insurance Company Ltd. भनिने छ।	कम्पनीको नाम : यस कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हुनेछ। यसलाई अग्रेजीमा SuryaJyoti Life Insurance Company Limited भनिने छ।	यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा प्रारम्भिक सम्झौता भई बीमा समितिबाट सोको सैद्धान्तिक सहमति प्राप्त भईसकेको एवं गाभ्ने गाभिने सम्बन्धमा दुवै कम्पनी विच अन्तिम सम्झौता समेत भईसकेकोले।
२	यस कम्पनीको रजिष्टर्ड कार्यालय मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वडा नं. ९ मा र कर्पोरेट कार्यालय काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका मा रहनेछ। आवश्यकता अनुसार प्रचलित कानूनको अधिनमा रही सम्बन्धित निकायबाट स्विकृति लिई नेपाल अधिराज्य भित्र कर्पोरेट र शाखा कार्यालयहरु स्थापना गर्न वा बन्द गर्न सक्नेछ।	यस कम्पनीको रजिष्टर्ड कार्यालय मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ७ मा र कर्पोरेट कार्यालय काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वर, काठमाण्डौमा रहनेछ। आवश्यकता अनुसार प्रचलित कानूनको अधिनमा रही सम्बन्धित निकायबाट स्विकृति लिई नेपाल अधिराज्य भित्र कर्पोरेट र शाखा कार्यालयहरु स्थापना गर्न वा बन्द गर्न सक्नेछ।	विराटनगर उपमहानगरपालिका हाल महानगरपालिकामा स्तरोन्ती भएको एवं साविक वडा नं. ९ हाल वडा नं. ७ कायम भएकोले। यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा भएको अन्तिम सम्झौतामा उल्लेख भए बमोजिमको कार्यालयको ठेगाना कायम गर्ने सहमति भएकोले।



सूर्या धन सम्बृद्धि

बीमा योजना Yearly Money Back

सूर्या धन सम्बृद्धि (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना

नियमित आर्थिक जोहो गर्नका साथै जोखिम वहन समेत गर्नुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै बीमितहरूको चाहना र इच्छा पूरा गर्नको निमित्त यो बीमा योजना प्रचलनमा ल्याइएको छ । यो योजनामा सरिक हुने बीमितले नियमित आफैले तोकिएको निश्चित वार्षिक रकम फिर्ता प्राप्त गर्न सकिनेछ । बीमा अवधिमा कुनै भवितव्य घटना घटेमा भुक्तानी गरी सकेका कुनै पनि रकम कट्टा नगरी पुरै बीमाङ्क रकम र अर्जित बोनस एकमुष्ट इच्छाइएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गरिनेछ ।

न्यूनतम बीमाङ्क रकम	: रु ५००,०००/-
अधिकतम बीमाङ्क रकम	: आयश्रोतको आधारमा
प्रवेश उमेर	: १८ वर्ष देखि ५० वर्ष
बीमा अवधि	: १० देखि २० वर्ष
अधिकतम परिपक्व उमेर	: ६० वर्ष



सूर्या सुसंरक्षित

जीवन बीमा योजना Endowment Plan

सूर्या सुरक्षित (सिमित भुक्तानी सावधिक) जीवन बीमा योजना

नेपाली बजारमा अत्याधिक प्रचलनमा रहेको र सबैले रुचाईएको बीमा योजना नै सूर्या सुसंरक्षित(सावधिक) जीवन बीमा योजना रहेको छ । बीमितले निश्चित अवधि तोकि गरिने बीमा योजना सर्वाधिक रोजाइमा रहेका बीमा योजना न्यूनतम बीमाशुल्कमा अधिकतम सुरक्षा प्रदान गरिएको छ ।

न्यूनतम बीमाङ्क रकम	: रु २५,०००/-
अधिकतम बीमाङ्क रकम	: आयश्रोतको आधारमा
प्रवेश उमेर	: १६ वर्ष देखि ६० वर्ष
बीमा अवधि	: ५ वर्ष देखि ५४ वर्ष सम्म
अधिकतम परिपक्व उमेर	: ७० वर्ष



सूर्या संरक्षित बाल (सावधिक) जीवन बीमा योजना

आफ्नो सन्ततिको उज्वल भविष्यका लागि नियमित बचत तथा जोखिमको हस्तान्तरण गरी तोकिएको अवधिमा आर्थिक जोहो गर्नका लागि अभिभावकहरुको इच्छानुसारनै यो बीमालेख योजना प्रचलनमा ल्याइएको छ । यो बीमा योजनामा आफ्ना बालबच्चाको जोखिमको साथसाथै प्रस्तावकको समेत जोखिम रक्षावरण गर्न सकिने विशेषताका कारण लोकप्रिय रहेको छ ।

न्यूनतम बीमाङ्क रकम	: रु ५०,०००/-
अधिकतम बीमाङ्क रकम	: ५० लाख
बाल-बच्चाको प्रवेश उमेर	: ० वर्ष देखि १५ वर्ष
बीमा अवधि	: १० देखि ३० वर्ष
न्यूनतम परिपक्व उमेर	: १६ वर्ष
अधिकतम परिपक्व उमेर	: ३० वर्ष



सूर्या चौरासी पूजा(अग्रिम भुक्तानी) जीवन बीमा योजना

न्यूनतम बीमाशुल्कमा अधिकतम जोखिम, निश्चित अवधि पछि नियमित प्रतिफल तथा ८३वर्ष नपुगुञ्जेल सम्म रक्षावरण सहित १५०% सहितको बीमाङ्कको प्राप्त गर्ने सुविधा सहित यो नविन बीमा योजना प्रचलनमा ल्याइएको हो । यो बीमा योजनामा बालिग सबै उमेरका तथा विभिन्न तहको आयश्रोत भएका वा दिर्घकालिन जोखिमको रक्षावरण गर्न सकिने तथा निश्चित अवधि पछि आयमा आउने कमिलाई समेत परिपूर्ति गर्न सकिने विशेषता रहेको छ ।

न्यूनतम बीमाङ्क रकम	: रु १,००,०००/-
अधिकतम बीमाङ्क रकम	: आयश्रोतको आधारमा
प्रवेश उमेर	: १६ वर्ष देखि ६० वर्ष
बीमा अवधि	: २२ देखि ६६ वर्ष
बीमाशुल्क भुक्तानी अवधि	: एकल वा १० वर्ष देखि ५० वर्ष (नियमित किस्ताको हकमा)
स्थगित अवधि (एकल भुक्तानी भएमा)	: १० वर्ष देखि ५० वर्ष
अधिकतम बीमाशुल्क भुक्तानी गर्ने उमेर	: ७० वर्ष



सूर्या सुदर्शन (सावधिक तथा आजीवन) जीवन बीमा योजना

सूर्या सुदर्शन जीवन बीमालेख मुनाफामा सरिक हुने सावधिक तथा आजीवन बीमा योजना हो । विभिन्न पेशामा आवद्ध रहनु भएका सम्भावित बीमितहरूको जीवनको जोखिम वहन गर्ने गरी यो जीवन बीमा योजना प्रचलनमा ल्याइएको हो । बीमा अवधि समाप्तीमा बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी दिइने छ । बीमाशुल्क भुक्तानी अवधि भित्रमा बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस इच्छाइएको व्यक्ति/कानूनी हकवालालाई एकमुष्ट भुक्तानी गरिनेछ । यो योजना बमोजिम बीमितको बीमा अवधि समाप्ती पछि मृत्यु भएमा पुनः एकमुष्ट बीमाङ्क रकम इच्छाइएको व्यक्ति/कानूनी हकवालालाई भुक्तानी गरिनेछ ।

न्युनतम बीमाङ्क रकम : रु १००,०००/-
अधिकतम बीमाङ्क रकम : आयश्रोतको आधारमा
प्रवेश उमेर : १६ वर्ष देखि ६० वर्ष
बीमा अवधि : ५ वर्ष देखि ५४ वर्ष सम्म
अधिकतम परिपक्व उमेर : ७० वर्ष
हकवालालाई भुक्तानी गरिनेछ ।



अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना

निश्चित अवधिसम्मको जोखिम वहन गरी तोकिएको अवधिमा पैसा फिर्ता लिने गरी समय समयमा पैसाको आपूर्ति पुरा गर्न पर्ने लक्षित वर्गहरूको निमित्त यो बीमा योजना प्रचलनमा ल्याइएको हो । ५/५ वर्षको अन्तरालमा बीमितलाई तोकिएको रकम भुक्तानी गर्ने यो बीमा योजनाको विशेषता रहेको छ ।

न्युनतम बीमाङ्क रकम : रु १००,०००/-
अधिकतम बीमाङ्क रकम : आयश्रोतको आधारमा
प्रवेश उमेर : १६ वर्ष देखि ५५ वर्ष (२० अवधिको निमित्त)/ ६० वर्ष
बीमा अवधि : १५ वर्ष र २० वर्ष
अधिकतम परिपक्व उमेर : ७० वर्ष

सूर्या सुरक्षित जीवन बीमालेख

सूर्या सुरक्षित (सिमित भुक्तानी सावधिक) जीवन बीमा योजना

बीमितहरूको निश्चित अवधि सम्मको आयको श्रोत भएका, निश्चित अवधिसम्म सम्म मात्र बीमाशुल्क बुझाई जोखिम वहन गर्न सकिने विशेषता सहित प्रस्तुत गरिएको यो सिमित भुक्तानी सावधिक जीवन बीमा हो। यो बीमा योजनामा सिमित अवधिमा बीमाशुल्क बुझाई तोकिएको अवधिसम्मको बीमा लन सकिन्छ।

न्युनतम बीमाङ्क रकम	: रु १००,०००/-
अधिकतम बीमाङ्क रकम	: आयश्रोतको आधारमा
प्रवेश उमेर	: १६ वर्ष देखि ६० वर्ष
बीमा अवधि	: १० वर्ष, १५ वर्ष र २० वर्ष
बीमाशुल्क भुक्तानी अवधि	: एकल, २ वर्ष देखि ५ वर्ष सम्म
अधिकतम परिपक्व उमेर	: ७० वर्ष

सूर्या बालधन

सूर्या बालधन (अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना

बाल सावधिकको विशेषता सहित तोकिएको अवधिको बीमाङ्क फिर्ता सहितको सुविधा भएको यो बीमालेख बालबच्चाहरूको जोखिम रक्षावरण गर्न ल्याइएको हो। यो बीमालेखमा पनि बाल सावधिकको सबै विशेषता साथै आवधिक भुक्तानीको विशेषता समेत रहेको छ।

न्युनतम बीमाङ्क रकम	: रु ५०,०००/-
अधिकतम बीमाङ्क रकम	: ५० लाख
बाल-बच्चाको प्रवेश उमेर	: ० वर्ष देखि १५ वर्ष
बीमा अवधि	: १० देखि ३० वर्ष
न्युनतम परिपक्व उमेर	: २० वर्ष
अधिकतम परिपक्व उमेर	: ३० वर्ष

अन्य जीवन बीमा योजनाहरू

१. सूर्या धनवृद्धि (१५,२०,२५ वर्षे) अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना
२. सूर्या सामुहिक (सावधिक) जीवन बीमा योजना
३. सावधिक लघु जीवन बीमा योजना
४. लघु (म्यादी) जीवन बीमा योजना
५. सूर्या ग्रामिण कर्जा (म्यादी) जीवन बीमा योजना
६. सूर्या वैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजना

13th AGM & Mobile App Launch



MDRT Recognition Program



Special General Meeting



Annual Recognition Program



Agency Activities



Agency Activities



Staff Activities



सूर्या लाइफ परिवार





Surya Life
INSURANCE